



श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
Shree Investment and Finance Co. Ltd.

(नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त संस्था)



वार्षिक प्रतिवेदन तथा लेखा  
Annual Report & Accounts

२०८० / ०८१  
(2023-2024)

# सञ्चालक समिति



श्री शशिराज पाण्डे  
अध्यक्ष (संस्थापक शेयरधनी)



श्री दिनेशराज जोशी  
सञ्चालक (संस्थापक शेयरधनी)



श्री महेश प्रसाद अधिकारी  
सञ्चालक (सर्व-साधारण शेयरधनी)



श्री उमेश भगत प्रधानाङ्ग  
सञ्चालक (सर्व-साधारण शेयरधनी)



श्री आदर्श राज पाण्डे  
सञ्चालक (संस्थापक शेयरधनी)



श्री रामकृष्ण शर्मा वाग्ले  
सञ्चालक (सर्व-साधारण शेयरधनी)



श्रीमती ममता अधिकारी  
सञ्चालक (स्वतन्त्र)



खिम बहादुर कार्की  
कम्पनी सचिव



सिताराम तिवारी  
कानूनी सल्लाहकार

**PKF T.R. Upadhya & Co.**

Chartered Accountants  
बाह्य लेखापरीक्षक



श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
Shree Investment and Finance Co. Ltd.  
(नेपाल राष्ट्र बैकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त संस्था)



श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
Shree Investment and Finance Co. Ltd.  
(नेपाल राष्ट्र बैकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त संस्था)

# तिसौं

वार्षिक प्रतिवेदन तथा लेखा

**ANNUAL REPORT AND ACCOUNTS**

**२०८०/०८१ (2023/2024)**

## केन्द्रीय कार्यालय

डिल्लीबजार, गुरुजुको चौर  
पोस्ट बक्स नं. १०७१७ काठमाण्डौं  
फोन: ४५२२०३८, ४५२६१४६, ४५१५३४४  
फ्याक्स: ९७७-१-४५२१७७९  
E-mail: [info@shreefinance.com.np](mailto:info@shreefinance.com.np)  
[www.shreefinance.com.np](http://www.shreefinance.com.np)

## शाखा कार्यालयहरू

बिराटनगर, मोरङ	- ०२१ ५११७९१	हर्कपुर, गैडाकोट	- ०७८-४०३१०३
भैरहवा, सिद्धार्थनगर	- ०७१ ५७६५०७	श्रीनगर, सल्यान	- ०८८-४००११५
तौलिहवा, कपिलबस्तु	- ०७६ ५६११९७	सोलावाङ्ग, रूकुम (पश्चिम)	- ०८८-४२००३८
रजहर, देवचुली	- ०७८ ५४५३७२	बुढानिलकण्ठ-८, हात्तीगौडा	- ०१-४३७९१३८
डण्डा, कावासोती	- ०७८ ४१८००२	इमाडोल, महालक्ष्मी-४	- ०१-५२०११४७
ओदारी, बाणगंगा	- ०७६ ४१००३६	चाबहिल, काठमाण्डौं-७	- ०१-४५८७२२५



## बिषय सूचि

विषय सूचि	पाना नं.
१ वार्षिक साधारण-सभा बस्ने सूचना	१
२ प्रोक्सी फारम (प्रतिनिधी पत्र)	३
३ अध्यक्षज्यूको मन्तव्य	५
४ संचालक समितिको प्रतिवेदन	७
५ कम्पनी ऐन, २०६३ को दफा १०९ (१) र (४) बमोजिमको प्रतिवेदन	१५
६ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को प्रतिवेदन (अनुसूचि १५ बमोजिम)	२२
७ लेखापरीक्षकको प्रतिवेदन	२४
८ वित्तीय अवस्थाको विवरण (वासलात)	२९
९ नाफा-नोक्सान विवरण	३०
१० अन्य विस्तृत आमदानीको विवरण	३१
११ इक्वीटीमा भएको परिवर्तनको विवरण	३२
१२ नगद प्रवाहको विवरण	३४
१३ लेखा सम्बन्धी टिप्पणी तथा प्रमुख लेखा नीतिहरू	३५
१४ अनुसूचीहरू	५५
१५ उद्घोषण तथा अतिरिक्त विवरणहरू	८०
१६ नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० को निर्देशन नं. २० (९) संग सम्बन्धित विवरण	१०५
१७ नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा २० (४) बमोजिम अनुपालना सम्बन्धी सारांश	१०५
१८ नेपाल राष्ट्र बैंकको निर्देशन	१०६
१९ नेपाल राष्ट्र बैंकको निर्देशन सम्बन्धमा संचालक समितिको प्रत्युत्तर	१०७
२० प्रवन्ध पत्र संशोधनको ३ महले विवरण	१०८





## श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.को तिसौं वार्षिक साधारणसभा बस्ने सूचना

यस श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. को मिति २०८१ पौष ५ गते शुक्रवारका दिन बसेको सञ्चालक समितिको ३५१<sup>औं</sup> बैठकको निर्णय अनुसार निम्न मिति, स्थान र समयमा देहायका प्रस्तावहरू उपर छलफल गरि पारित गर्नका लागि कम्पनीको ३०<sup>औं</sup> वार्षिक साधारणसभा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. साधारणसभा बस्ने :

मिति : वि.स. २०८१ साल पौष २९ गते सोमवार (तदनुसार जनवरी १३, २०२५ ई.सं.) ।  
स्थान : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं लि.को रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौं  
समय : बिहान १०:०० बजे ।

२. छलफलका बिषयहरू :

क. साधारण प्रस्ताव

१. अध्यक्षज्यूको मन्तव्य तथा सञ्चालक समितिको आ.व. २०८०/८१ को प्रतिवेदन छलफल गरि पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ आषाढ मसान्तको बासलात तथा सोही आ.व. सम्मको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।
३. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने । (PKF T.R. Upadhyaya & Co. पुनः नियुक्तीको लागि योग्य हुनुहुन्छ । )
४. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनकालागी ०.०९८२% (Approx) ले हुन आउने रु. ९,६४,०४२/११ (अक्षरेपी नौ लाख चौसठ्ठी हजार बयालिस पैसा ११/१०० मात्र) बराबरको नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
५. सञ्चालक समितिको निर्णयानुसार संस्थापक समूह तर्फ रिक्त रहेको १ जना सञ्चालकको पदमा बांकी अवधिका लागि गरिएको नियुक्तीको अनुमोदन गर्ने ।

ख. विशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप हालको चुक्ता पुँजीको १.८६५९% (Approx) ले हुन आउने रु. १,८३,१६,८००/- (अक्षरेपी एक करोड त्रियासी लाख सोह्र हजार आठ सय मात्र) बराबरको बोनश शेयर बितरण गर्न स्वीकृति प्रदान गर्ने,
२. बोनश शेयर वितरण पश्चात कम्पनीको प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्नु पर्ने भएकोले निम्न बमोजिम गर्न स्विकृति प्रदान गर्ने ।  
प्रबन्धपत्र दफा ५  
ख. वित्तीय संस्थाको जारी पुँजी रु. १००,००,००,०००/- (अक्षरेपी एक अर्व मात्र) हुनेछ । सो पुँजी लाई प्रति शेयर रु १००/- दरका १००,००,००० (एक करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ ।  
ग. वित्तीय संस्थाको चुक्ता पुँजी रु. १००,००,००,०००/- (अक्षरेपी एक अर्व मात्र) हुनेछ ।
३. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा नियमनकारी निकायबाट कुनै फेरबदलको सुभाव भएमा तदनुसार समावेस गरि संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(ग) विविध ।

सञ्चालक समितिको आज्ञाले  
कम्पनी सचिव



## साधारण सभा सम्बन्धी सामान्य जानकारीहरू

- कम्पनीको तिसौं वार्षिक साधारणसभा प्रयोजनकालागि मिति २०८१/०९/१९ गते शुक्रवार एक दिन कम्पनीको शेयर दाखिल खारेजको काम बन्द (Book Closure) रहने व्यहोरा यसै सूचनाबाट जानकारी गराईन्छ । उक्त दिन भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले सभामा सहभागि हुन तथा कम्पनीबाट वितरित लाभाँश पाउनु हुनेछ ।
- सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । शेयरधनी महानुभावहरूको सुविधाको लागि हाजिरी पुस्तिका विहान ९:०० वजे देखि सभा चालु रहेसम्म खुल्ला रहनेछ ।
- साधारणसभामा भाग लिन र मतदान गर्नकालागी प्रोक्सी ल्याउने ब्यक्ति यस कम्पनीको शेयरधनी मध्येबाटै हुनु पर्नेछ । प्रोक्सी (प्रतिनिधीपत्र) साधारणसभा हुनुभन्दा ७२ घण्टा अगावै कम्पनीको केन्द्रीय कार्यालयमा दाखिल भई सकेको हुनु पर्नेछ ।
- कुनै ब्यक्तिले एक भन्दा बढी व्यक्तिलाई प्रोक्सी दिएको भए रितपूर्वकको पहिलो दर्ता हुन आएको प्रोक्सी सदर गरी अरु प्रोक्सी रद्द हुनेछ, साथै प्रतिनिधी नियुक्त गरी सक्नु भएको शेयरधनी साधारणसभामा आफैँ उपस्थित भए निजले दिएको प्रोक्सी (प्रतिनिधीपत्र) स्वतः बदर हुनेछ ।
- छलफलको बिषय अन्तर्गत विविध शिर्षक सम्बन्धमा शेयरधनी महानुभावहरूले छलफल गर्न चाहनु भएको बिषयवारे साधारणसभा हुनुभन्दा कम्तिमा सात दिन पहिले कम्पनीको केन्द्रीय कार्यालय, कम्पनी सचिव मार्फत लिखित रूपमा जानकारी दिनु पर्नेछ ।
- शेयरधनीहरूबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तब्यहरूको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यू वा उहाँबाट अनुमति प्राप्त ब्यक्तिले जवाफ दिनु हुनेछ ।
- अन्य आवश्यक जानकारीको लागि यस कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार काठमाडौँमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ ।

द्रष्टव्य : कम्पनी ऐन २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, संक्षिप्त वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन शेयरधनीहरूले निरीक्षण गर्न वा प्राप्त गर्न चाहनु भएमा कम्पनीको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउन सकिने लगायत कम्पनीको वेबसाइट [www.shreefinance.com.np](http://www.shreefinance.com.np) मा समेत राखिएको जानकारी गराईन्छ ।



## प्रोक्सी फारम (प्रतिनिधी पत्र)

श्री सञ्चालक समिति  
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
डिल्लीबजार, काठमाडौं

बिषय: प्रतिनिधी नियुक्त गरेको सम्बन्धमा ।

महोदय,

.....जिल्ला ..... महा/उप-महा/नगरपालिका/गा.पा. वडा नं. .... बस्ने म/हामी .....  
त्यस वित्तीय संस्थाको शेयरधनीको हैसियतले मिति २०८१/०९/२९ गते सोमवारका दिन हुन लागेको कम्पनीको तिसौं  
वार्षिक साधारणसभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागि हुन नसक्ने भएकोले उक्त सभामा मेरो/हाम्रो  
तर्फबाट सभामा भाग लिनका लागि ..... जिल्ला..... महा/उप-महा/नगरपालिका/गा.पा. वडा नं. ....  
बस्ने त्यस वित्तीय संस्थाका शेयरधनी श्री ..... शेयर धनी नं./हितग्राही  
खाता नं ..... लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु/छौं ।

प्रतिनिधी नियुक्त भएको व्यक्तिको

नाम:

हस्ताक्षर नमुना

शेयर प्रमाण-पत्र वा परिचय नं.:

निवेदकको नाम : .....

दस्तखत: .....

ठेगाना: .....

हितग्राही खाता नं./शेयर धनी नं.: .....

मिति: २०८१/...../.....

(द्रष्टव्य: यो निवेदन सभा शुरू हुनु भन्दा कम्तिमा ७२ घण्टा अगावै यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय  
डिल्लीबजार, काठमाडौंमा पेश गरिसक्नु पर्नेछ ।)

## श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.

### प्रवेश पत्र

शेयरधनीको नाम: .....

डिम्याट नं./ शेयरधनी नं: .....

शेयर प्रमाण पत्र नम्बर .....

शेयर संख्या .....

शेयरधनीको दस्तखत: .....

(मिति २०८१ पौष २९ गते सोमवार हुने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. को तिसौं वार्षिक साधारण सभामा उपस्थित  
हुन जारी गरिएको प्रवेश पत्र)

द्रष्टव्य:

- शेयरधनीहरूले माथि उल्लेखित सम्पूर्ण विवरण अनिवार्य रूपमा भर्नुहोला ।
- साधारण सभामा सहभागीताका लागि प्रवेशपत्र प्रस्तुत गर्न अनिवार्य छ ।

खिम बहादुर कार्की  
कम्पनी सचिव



श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
Shree Investment and Finance Co. Ltd.

(नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त संस्था)



## अध्यक्षज्यूको मन्तव्य

### आदरणीय शेयरधनी महानुभावहरू,

यस श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. को तिसौं वार्षिक साधारण सभामा सहभागी हुन पाल्नु भएका सम्पूर्ण शेयरधनी महानुभावहरू, प्रतिनिधीहरू, पर्यवेक्षकहरू तथा अतिथिज्यूहरूमा हार्दिक स्वागत गर्दछु ।

विगत ३० वर्षदेखि आजसम्म आइपुग्दा विभिन्न उतार चढावहरूका बावजुद पनि यहाँहरूको सहयोग, सदभाव र सहकार्यकै कारण आज हामी यस कम्पनीको तिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दैछौं । हाम्रो यात्राको यति लामो समयको विभिन्न आरोह अवरोहका बावजुद पनि हामीले संस्थालाई सक्षम र नाफामुलक बनाउदै लगानीकर्ताहरूलाई थोरै भएपनि निरन्तर प्रतिफल दिइरहेका छौं ।

### शेयरधनी महानुभावहरू

गत वर्षको उनन्तिसौं वार्षिक साधारणसभाबाट नियुक्त बाह्य लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को बासलात, नाफा नोक्सान हिसाव, सञ्चालक समितिको प्रतिवेदन लगायत कम्पनीको संक्षिप्त वार्षिक आर्थिक विवरण यहाँहरूबाट अध्ययन भएकै होला भन्ने मैले विश्वास लिएको छु ।

आर्थिक वर्षको अन्त्यमा कम्पनीको जगेडा तथा कोषहरू (प्रस्तावित लाभौंश अधिको) रु. ३६ करोड १८ लाख पुगेको छ । अधिल्लो आ.व. २०७९/८० को तुलनामा यस वर्ष निक्षेप ५.८९ प्रतिशत बृद्धि भएको र कर्जा ०.७२ प्रतिशतले घटेको छ । यस वर्ष कम्पनीको कुल आम्दानी अधिल्लो बर्षको तुलनामा ४.८६ प्रतिशतले तथा कुल खर्च ३.०९ प्रतिशतले घटेको छ । प्रस्तुत आ.व.मा कर्जा नोक्सानी व्यवस्थाको खर्च गत आ.व.को तुलनामा ८३.६८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको सम्पूर्ण कारोवार समावेश पछिको संचालन मुनाफा १९.८६ प्रतिशतले ह्रास भई रु. ८.७१ करोड भएको छ । कम्पनीको कुल गैर बैकिङ्ग सम्पत्तिमा यस वर्ष १८.९० प्रतिशतले बृद्धि भएको तथा यस वर्ष कुल कर्जामा यसको अंश ०.२७ प्रतिशत मात्र रहेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को मंसिर मसान्तसम्मको अवधिमा कम्पनीको निक्षेप ८ अर्ब ३२ करोड २९ लाख तथा कर्जा सापट ६ अर्ब ४१ करोड २४ लाख रहेको छ । तुलनात्मक रूपमा हेर्दा २०८१ आषाढ मसान्तको तुलनामा पछिल्लो अवधि अर्थात २०८१ मंसिर ३० गते सम्ममा निक्षेपमा ९.६७ प्रतिशतले बढेको छ भने कर्जा सापट १३.२१ प्रतिशतले बढेको छ । यस वर्ष लगानीमा भएको बृद्धिको कारणले चालू आ.व.को अन्त्यसम्ममा आम्दानीमा बृद्धि हुने संकेतहरू देखिएको छ । जसले गर्दा अर्को वर्ष शेयरधनीहरूलाई राम्रो लाभौंश दिन सकिने अपेक्षा राखिएको छ ।

यस आर्थिक वर्षको प्रस्तावित लाभौंशको रूपमा चुक्ता पुँजीको १.८६५९% (Approx) रु. १,८३,१६,८००/- (अक्षरेपी एक करोड त्रियासी लाख सोह्र हजार आठ सय मात्र) बराबरको बोनस शेयर तथा कर प्रयोजनकालागी ०.०९८२% (Approx) ले हुन आउने रु. ९,६४,०४२/११ (अक्षरेपी नौ लाख चौसठ्ठी हजार बयालिस पैसा ११/१०० मात्र) नगद लाभौंश गरी कुल १.९६४१% (Approx) रु. १,९२,८०,८४२/११ (अक्षरेपी एक करोड बयान्बबे लाख अस्सी हजार आठ सय बयालिस पैसा ११/१०० मात्र) लाभौंश बितरण गर्न नेपाल राष्ट्र बैंक समक्ष स्विकृतीको लागी वित्तीय विवरण पेश गरिएकोमा माग बमोजिमकै स्विकृती नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको र आज सम्मानित सभा समक्ष पारित गर्नको लागी प्रस्ताव गरिएको छ । उक्त बोनस शेयर पारित भए पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी १ अर्व पुग्ने व्यहोरा समेत आज यसै साधारण सभामा जानकारी गरौंउदछु ।

कर्जाको नियमित असुलीलाई प्रभावकारी बनाउदै उत्पादनशिल क्षेत्र लगायत विपन्न वर्ग लगानीमा विशेष ध्यान दिइएको छ । कम्पनीले ठुला ठुला परियोजना भन्दा पनि स-साना व्यवसायिक तथा उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रीत रही कर्जा प्रवाह गर्ने नीति अपनाएको छ ।

### शेयरधनी महानुभावहरू,

प्रस्तुत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि देखि तरलतामा सहजता आउदै गरेता पनि विगतमा लामो समयकालागी लिइएको महङ्गो निक्षेपका कारणले गर्दा समिक्षा वर्षमा कोषको लागत (Cost of Fund) अधिक रहन गयो साथै कर्जाको मागमा कमी आउदै



कर्जा विस्तारमा दवाव पर्न गयो भने अर्कोतिर ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा मिनाहा गर्ने जस्ता हल्ला तथा आन्दोलनका कारण पनि कर्जा असूलीमा समस्या देखिएको छ । जसको असर समग्र औद्योगिक, व्यावसायिक लगायत वित्तीय क्षेत्र समेत प्रभावित हुन जाँदा बैंकिङ्ग कारोवारमा समेत यसको प्रत्यक्ष प्रभाव पऱ्यो । विविध व्यवधानहरूका वावजुद यस वर्ष पनि बिगत वर्ष भैँ शेयरधनीहरूलाई थोरै भए पनि प्रतिफल उपलब्ध गराउन सक्नुमा हाम्रो अविरल प्रयास रहेको जानकारी गराउँदै यस सन्दर्भमा हामी हाम्रा सम्पूर्ण ग्राहक तथा शेयरधनी महानुभावहरूको सदा भैँ सहयोग एवं सद्भावको अपेक्षा समेत राख्छौँ ।

### शेयरधनी महानुभावहरू,

यस कम्पनीले हाल केन्द्रीय कार्यालय डिल्लीबजार सहित १३ वटा शाखा कार्यालयबाट वित्तीय कारोवार संचालन गरि रहेको र भविष्यमा आवश्यकता अनुरूप यसलाई अभैँ बिस्तार गर्दै लैजाने कम्पनीको नीति रहेको जानकारी गराउन चाहन्छु । डिजिटल बैंकिङ्ग कारोवार तथा साइबर सुरक्षाका कारण नयाँ Core Banking System (CBS) जडान गरी कारोवारहरूको निरन्तर अनुगमन गरिरहेका छौँ । जसको कारण कम समयमा आवश्यक विवरणहरू पाउन सकिने भई कर्मचारीको दक्षता र प्रभावकारीता (Efficiency and Effectiveness) मा बृद्धि हुनेछ भनि विश्वास लिएका छौँ । जसको कारणबाट सम्बन्धित शिर्षकका खर्चहरूमा कमि पनि आउने र नाफादायकता (Profitability) मा पनि बृद्धि हुने विश्वास लिइएको छ ।

संस्थागत सुःशासन पालना गर्ने सम्बन्धमा कम्पनीले नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशनलाई पुर्ण रूपमा पालना गरिएको छ । सञ्चालक तथा कर्मचारीहरूले पालना गर्नु पर्ने आचारसंहिताको पूर्ण रूपमा पालना गरिएको छ । कम्पनीलाई संस्थागत सुःशासन पालना गर्ने गराउने सन्दर्भमा सञ्चालकहरूको संयोजकत्वमा गठित विभिन्न समितिहरूबाट प्राप्त हुने प्रतिवेदन उपर सञ्चालक समितिमा विस्तृत छलफल गरि सम्बन्धित निकायलाई समयमै जानकारी गराउने तथा व्यवस्थापनलाई निर्देशन दिने गरिएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न विनियम, नीति तथा कार्यविधिहरू समेत तर्जुमा गरि लागु गरिएको छ ।

सभामा उपस्थित शेयरधनीज्यूहरू एवं अतिथिज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरूबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । वित्तीय संस्थालाई प्राप्त अमूल्य मार्गदर्शनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लगायतका सम्पूर्ण नियामक निकायहरूलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, सञ्चालक समितिको मार्गदर्शन, कर्मचारीहरूको मिहिनेत र लगनशीलता, शेयरधनी महानुभावहरू, अन्य शुभचिन्तक एवं सरोकारवालाहरूबाट प्राप्त विश्वास एवं सुभावहरू निरन्तर र यथावत कायम रहनेमा विश्वस्त छु ।

अन्त्यमा, यस गरिमामय ३०औँ वार्षिक साधारणसभामा यहाँहरूलाई पुनः स्वागत गर्दै सबैको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

मिति : २०८१।०९।२९

(शशिराज पाण्डे)

अध्यक्ष



## तिसौ वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन

### आदरणीय शेयरधनी महानुभावहरू

यस श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.को ३०<sup>औं</sup> वार्षिक साधारण सभामा सहभागि हुन पाल्नु भएका शेयरधनी महानुभावहरू, विभिन्न नियमनकारी निकायबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू तथा उपस्थित आमन्त्रित अतिथिज्यूहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछौं । विगत ३० वर्षको सहयात्रामा सगै साथ दिदै आउनु भएका शेयरधनी महानुभावहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछौं । यस सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीले आ.व. २०८०/८१ मा गरेका काम कारवाहीहरू तथा भावि योजनाका बारेमा शेयरधनी महानुभावहरूलाई जानकारी गराउने उद्देश्यले सञ्चालक समितिको प्रतिवेदन यहाँहरू समक्ष पेश गरेका छौं ।

### क. प्रतिवेदन तथा विगत अवधिको कम्पनीको वित्तीय अवस्था प्रमुख उपलब्धिहरू/नतिजाहरू

(रकम रू. लाखमा)

विवरण	आ.व. ०८०/८१	आ.व. ०७९/८०	बृद्धि/(ह्रास)%
शेयर पूँजी	९,८१६	९,८१६	०.००%
निक्षेप	७५,८८९	७१,६६९	५.८९%
कर्जा सापट	५६,६४०	५७,०५२	(०.७२)%
कुल आम्दानी	९,८०५	१०,३०६	(४.८६)%
कुल खर्च	८,९३३	९,२१८	(३.०९)%
सम्पुर्ण कारोबार पछिको खुद मुनाफा	६९६	७५०	(१७.८०)%
लाभौंश वितरण (प्रस्तावित)*	१९२*	४९५	(६१.११)%
गैर बैकिङ्ग सम्पत्ति	१५३	१२८	१८.९०%

### ख. शाखा सञ्जाल

ग्राहकहरूलाई बैकिङ्ग सेवा प्रदान गर्ने तथा शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले काठमाडौं उपत्यका भित्र केन्द्रीय कार्यालय सहित ४, प्रदेश १ मा विराटनगर, गण्डकी प्रदेशमा हर्कपुर, रजहर र डण्डा कावासोती, लुम्बिनी प्रदेशमा भैरहवा, तौलिहवा र ओदारी कर्णाली प्रदेशको सल्यान र रूकुम-पश्चिम गरी १३ स्थानबाट सेवा प्रदान गरिरहेको छ । चालू आ.व. मा सम्भावित स्थानको खोजी गरि शाखा सञ्जाल विस्तार गरिने छ । साथै, आगामी दिनहरूमा यस कम्पनीले प्रदान गर्ने सेवालाई व्यवसायिक विविधता र गहनता दुवै दृष्टिले सम्भाव्य क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा सफल र तुलनात्मक लाभ हुने गरी विस्तार गर्दै लैजान सक्षम र प्रतिवद्ध रहेको यहाँहरूलाई आश्वस्त पार्न चाहन्छौं ।

### ग. सञ्चालन गतिविधिको समीक्षा

#### निक्षेप परिचालन

समीक्षा वर्षको दोस्रो त्रैमासदेखि तरलतामा सहजता आएता पनि विगतमा लामो समयकालागी लिइएको महङ्गो निक्षेपको कारण तुलनात्मक रूपमा कोषको लागत (Cost of Fund) मा क्रमिक रूपमा सुधार हुदै गएको भए पनि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जाको मागमा कमि आएको कर्जा विस्तार हुन सकेन ।



आ.व २०७९/८० को तुलनामा आ.व. २०८०/८१ मा कुल निक्षेप ५.८९ प्रतिशतले बढेको छ ।

(रकम रू. लाखमा)

निक्षेप	आ.व. २०८०/८१	आ.व. २०७९/८०
चल्ती	४६६	२९१
वचत	११,३३४	९,९७८
मुद्दती	६१,७०४	५७,६१०
कल	२,३८३	३,७९१
जम्मा	७५,८८९	७१,६६९

### कर्जा विस्तार

साना तथा मझौला कर्जाहरूमा तुलनात्मक रूपमा कम जोखिमयुक्त हुने हुँदा यस्ता कर्जालाई कम्पनीले प्राथमिकतामा राखेको छ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूको यस्ता कर्जा परिचालनमा उल्लेख्य भूमिका रहेको छ । सञ्चालक समितिले तोकेको क्षेत्रगत सिमा भित्र रही कर्जा लगानी गरिएको र एकल ग्राहक कर्जाको सीमालाई पूर्ण रूपमा पालना गरिएको छ ।

(रकम रू. लाखमा)

कर्जा	आ.व. २०८०/८१	आ.व. २०७९/८०
आवधिक कर्जा	९,४३६	१२,०५३
अधिविकर्ष कर्जा	३,३२२	२,७३३
माग तथा अन्य चालु पुँजी कर्जा	३,३१८	१,४३९
व्यक्तिगत आवासिय कर्जा	८,०१५	९,०२८
रियलस्टेट कर्जा	८,२४५	६,४५६
मार्जिन लेन्डिङ्ग कर्जा	४,४९८	४,३८७
हायर पर्चेज कर्जा	५२१	५४४
विपन्न वर्ग कर्जा	३,२०५	३,८४४
अन्य	१६,०७५	१६,५६७
जम्मा	५६,६४०	५७,०५२

यस आ.व २०८०/८१ मा कर्जा विस्तारमा ०.७२ प्रतिशतले कम भएको छ । कुल कर्जा मध्ये ५.६६ प्रतिशत कर्जा विपन्न वर्ग कर्जामा लगानी गरिएको छ ।

### लगानी तथा कोष (Treasury) व्यवस्थापन

आ.व. २०७९/८० मा कम्पनीको कुल लगानी रू. २,२७,१४,३८,७३८ रहेकोमा प्रतिवेदन वर्षमा ३.४४ प्रतिशतले बढ्न गई रू. २,३४,९५,३५,७२४ पुगेको छ । कुल लगानीमा सरकारी ऋणपत्र र ट्रेजरी बिल्समा गरिएको लगानीले मुख्य अंश ओगटेको छ । प्रतिवेदन वर्षको अन्त्य सम्म नेपाल सरकारको ऋणपत्र तथा ट्रेजरी बिल्समा रू. २,२३,७४,४९,९२०/- लगानी रहेको छ । कम्पनीले यस आ.व. सम्ममा शेयरमा लगानी गरेको रू. ११,२०,८५,८०४ रकममध्ये धितो पत्रमा सूचिकृत नगरिएको कर्जा सूचना केन्द्र, नेपाल विलयरिङ्ग हाउसमा जम्मा रू. ७,५२,५००/- लगानी गत वर्षभै यस वर्ष पनि कायम रहेको छ ।

कम्पनीले अर्ध वार्षिक रूपमा आफ्नो लगानीको पुनरावलोकन गर्ने गरेको छ । कम्पनीले गरेको लगानी नेपाल राष्ट्र बैकले तोकेको सीमा भित्र रहेको छ ।



### सम्पत्ति विस्तार तथा व्यवस्थापन

प्रतिवेदन वर्षको अन्त्यसम्ममा कम्पनीको स्थीर सम्पत्ति तथा उपकरण गरी रु. रु.१५,२६,९१,११८ रहेको छ, जुन गत वर्ष रु. १४,११,३०,९६९ रहेको थियो । प्रतिवेदन वर्षमा कम्पनीले रु ३१,८०,९६६ स्थीर सम्पत्ति खरीद गरेको छ । स्थीर सम्पत्तिमा सवारी साधन, जग्गा, भाडामा लिएका भवनमा गरिएका स्थीर प्रकृतिका निर्माण (Leasehold Improvement) आदि पर्दछन ।

### पूँजी व्यवस्थापन तथा प्रतिफल

आव. २०८०/८१ को अन्त्यमा कम्पनीको चुक्ता पूँजी रु ९८,१६,८३,२०० रहेको छ भने प्राथमिक पूँजी रु.१,२०,७०,९१,५०२ पुगेको छ जुन कुल जोखिम भारत सम्पत्ति रु. ६,५६,६९,९२,८१० को १९.५३ प्रतिशत (पूँजी पर्याप्तता अनुपात) हुन आँउछ ।

### आम्दानी, मुनाफा तथा नोक्सान हिसाव सम्बन्धी जानकारी

यस आव. २०८०/८१ मा संस्थाको कुल आम्दानी रु. ९८,०५,०५,६२१ भई कर अधिको संचालन खुद मुनाफा रु.८,७१,२६,७७२ रहेको छ । कुल आम्दानीमा संस्थाको गत आव. को तुलनामा ४.८६ प्रतिशतले हास भई कर अधिको संचालन मुनाफामा भने १९.८६ प्रतिशतले घटन गएको छ ।

### घ. जोखिम व्यवस्थापन

कम्पनीले सामना गर्नु पर्ने जोखिमको पहिचान, मापन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याएको छ । प्रभावकारी जोखिम व्यवस्थापनका लागि सम्पूर्ण क्षेत्र समेट्ने गरी कम्पनीले पूर्ण एवं एकिकृत पद्धति अनुशरण गरेको छ । संस्थागत सुशासन र जोखिम व्यवस्थापन बीच प्रभावकारी सम्बन्ध स्थापित हुने गरी जोखिम व्यवस्थापनप्रति कम्पनी सदैव पूर्णरूपमा प्रतिवद्ध छ ।

कम्पनीले जोखिम व्यवस्थापनको कार्यको लागि प्रमुख जोखिम अधिकृत (Chief Risk Officer) नियुक्त गरेको छ । संस्थाको आकार एवं कारोवारको विशिष्टतासंग तादम्य हुनेगरी आवश्यकता अनुसार प्रत्येक जोखिम व्यवस्थापनको कार्य गरिरहेको छ । जोखिम व्यवस्थापन कार्यले देहायका विषयहरू समेटेको छ ।

- कम्पनीको सवै कार्यगत इकाईहरूको मुलभूत जोखिमको नियमित अनुगमन गर्ने तथा अनपेक्षित जोखिमबारे निर्णयकर्ताहरूलाई समय समयमा सजग गराउने
- जोखिम सम्बन्धी प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन जोखिम व्यवस्थापन समिति, सञ्चालक समितिमा र नियामक निकायमा पेश गर्ने
- जोखिम व्यवस्थापन कार्यका सवै पक्षहरूको प्रभावकारी कार्यान्वयनमा सघाउ पुऱ्याउने ।

### अनिवार्य नगद मौज्जात

प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको अनिवार्य नगद मौज्जात ४.७३ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैकले कायम गरेको सीमा प्रतिशत भन्दा बढि नै रहेको छ ।

### कर्जा निक्षेप अनुपात

नेपाल राष्ट्र बैकद्वारा जारी आव. २०७८/७९ को मौद्रिक नीतिले विद्यमान कर्जा निक्षेप तथा पूँजीको अनुपात (CCD Ratio) खारेज गरी चालू आर्थिक वर्षकालागि कर्जा निक्षेप अनुपात (CD Ratio) कायम गर्नु पर्नेव्यवस्था ल्याएको थियो । प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको कर्जा निक्षेप अनुपात ७४.६४ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैकले तोकेको सीमा ९० प्रतिशत भित्र नै रहेको छ ।

### तरलता अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको तरलता अनुपात ४०.२१ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम सीमा अर्थात २० प्रतिशत भन्दा बढि रहेको छ । गत वर्ष यो अनुपात ३३.४६ प्रतिशत रहेको थियो ।

### निष्कृय कर्जा अनुपात

प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको कुल कर्जाको अनुपातमा निष्कृय कर्जा (NPL) २.८६ प्रतिशत रहन पुगेको छ जुन गत वर्ष १.०५ प्रतिशत रहेको थियो ।



### कोषको लागत (Cost of Fund)

प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको निक्षेप अन्तर्गतको कोष लागत ९ प्रतिशत रहेको छ जुन गत वर्ष १०.९० प्रतिशत रहेको थियो ।

### पूँजीकोष पर्याप्तता तथा पुनरावलोकन

प्रतिवेदन वर्षको अन्त्यमा कम्पनीको पूँजीकोष अनुपात १९.५३ प्रतिशत रहेको छ । कम्पनीको पूँजीकोष अनुपात नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम सीमा अर्थात १० प्रतिशत भन्दा बढि रहेको छ ।

कम्पनीमा सञ्चालक समितिबाट स्वीकृत आन्तरिक पूँजीको पर्याप्तता मूल्याङ्कन (ICAAP) पद्धति सम्बन्धी नीतिगत व्यवस्था गरिएको छ । उक्त नीतिले कम्पनीको दैनिक कार्य सम्पादनका क्रममा आइपर्ने विभिन्न प्रकारका जोखिमहरूको व्यवस्थापनकोलागि कम्पनीसंग पर्याप्त श्रोत रहेको सुनिश्चितता तथा नियमनकारी निकायबाट तोकिएको पूँजी पर्याप्तताको अनुपातभन्दा कम्पनीले बढि पूँजी कायम राख्न सक्ने क्षमताको मूल्याङ्कन गर्दछ । कम्पनीको वर्तमान जोखिम व्यवस्थापन समितिबाट त्रैमासिक रूपमा आन्तरिक पूँजी विश्लेषण पद्धति पुनरावलोकन गर्ने गरी त्रैमासिक रूपमा सञ्चालक समितिको बैठकमा पेश गर्ने गरिएको छ ।

### जोखिम मापन गर्ने दवाव परीक्षण (Stress Testing)

कम्पनीले विभिन्न मापदण्डका आधारमा गर्नु पर्ने दवाव परीक्षणहरू जस्तै उच्च मात्रामा निक्षेप बाहिरिनुबाट हुन सक्ने जोखिम, घर जग्गा तथा समग्र कर्जा प्रतिकूल वर्गमा वर्गिकरण भएबाट पर्न सक्ने जोखिम, व्याजदर परिवर्तनबाट पर्न सक्ने जोखिम, शेयर बजार घटबढबाट पर्न सक्ने जोखिम आदिको आंकलन र त्यसको न्यूनीकरण गर्ने उपायहरूको त्रैमासिक रूपमा गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा गठित तथा व्यवस्थापनका पदाधिकारीहरू सम्मिलित जोखिम व्यवस्थापन समितिद्वारा विश्लेषण गर्ने गरेको छ । दवाव परीक्षण सम्बन्धी गरिएको सो विश्लेषण त्रैमासिक रूपमा सञ्चालक समितिको बैठकमा पेश गर्नुका साथै दवाव परीक्षणको परिणाम नेपाल राष्ट्र बैकमा पनि त्रैमासिक रूपमा पेश गर्दै आएको छ । हालसम्म गरिएका ती परीक्षणहरूमा कम्पनीको अवस्था सन्तोषजनक रहेको छ ।

### कर्मचारी व्यवस्थापन र वृत्तिविकास

प्रतिवेदन वर्षको अन्त्यसम्ममा कम्पनीमा स्थायी तथा अस्थायी गरी कुल कर्मचारी संख्या ८३ रहेकोमा महिला २८ तथा पुरुष कर्मचारीहरूको संख्या ५५ रहेको छ । गत वर्ष कुल कर्मचारीको संख्या ८४ रहेको थियो ।

कर्मचारीहरूको वृत्तिविकास गर्न तथा सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराई व्यवसायिक उद्देश्य प्राप्ति गर्न कर्मचारीहरूलाई आवश्यकता अनुसार तालिमहरू दिदै जाने नीति लिइएको छ । कर्मचारीहरूको क्षमता बृद्धिको लागि सम्पूर्ण तहका कर्मचारीहरूलाई विभिन्न तालिम, सेमिनार, गोष्ठी आदिमा सहभागि गराउदै लगेको छ । प्रतिवेदन वर्षमा जम्मा १२ वटा तालिमका कार्यक्रमहरूमा कर्मचारीहरूलाई सहभागि गराई रु. २१,०६,६७९/- खर्च गरिएको छ । यस वर्ष ७५ जना कर्मचारी तालिममा सहभागि रहेका थिए । कुशल र दक्ष कर्मचारीहरूलाई कम्पनीमा कायम राख्नका लागि समय समयमा उनीहरूको बढुवा गरी Right Man in Right Place को अवधारणालाई यथासम्भव अनुशरण गरिएको छ । कम्पनीले सुरक्षा गार्ड सेवा प्रदायक संस्थाहरूबाट निश्चित मापदण्डका आधारमा सेवा लिइरहेको छ ।

### विप्रेषण कारोवार

विगत वर्षमा जस्तै प्रतिवेदन वर्षमा पनि सबै शाखाहरूबाट विप्रेषण रकम भुक्तानीको व्यवस्था रहेको छ । सेवा विस्तारका लागि विभिन्न कम्पनीको Sub agent को रूपमा सहकार्य गरी ग्राहकलाई विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

### ग्राहक पहिचान

सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नेपाल राष्ट्र बैकद्वारा जारी सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धि व्यवस्था कम्पनीले पालना गर्दै आएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धि कार्यहरूको अनुगमन गर्नकालागि कम्पनीमा छुट्टै सम्पत्ति शुद्धीकरण निवारण विभाग रहेको छ । कम्पनीले उच्च पदस्थ, उच्च जोखिमयुक्त तथा प्रतिवन्धित सूचीमा परेका ग्राहकको विवरण प्राप्त गर्न i-care Software खरीद गरी लागू गरेको छ । यसका अतिरिक्त कम्पनीले अन्तराष्ट्रिय सूचिकृत ग्राहकहरू तथा उच्च पदस्थ व्यक्तिहरू सम्बन्धी database नेपाल वित्तीय संस्था संघको पहलबाट प्राप्त गरेको छ जसबाट कम्पनीलाई उच्च जोखिमयुक्त ग्राहकहरू पहिचान गर्न सहज भएको छ । कम्पनीले ग्राहक पहिचान सम्बन्धमा ग्राहकको विवरण व्यवस्थित गर्ने, निश्चित समय अन्तरालमा ग्राहकको विवरण अद्यावधिक गर्ने तथा जोखिम अनुसार ग्राहक वर्गिकरण गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिएको छ । कम्पनीले आफ्नो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावलीका साथै नेपाल राष्ट्र बैकबाट जारी निर्देशनहरूको आधारमा हरेक

वर्ष आवश्यक परिमार्जन गरेको छ । कर्मचारीहरूलाई ग्राहक पहिचानको मापदण्ड र कार्यविधि सम्बन्धमा आवश्यक तालिमहरू निरन्तर रूपमा दिदै आएको छ । भविष्यमा पनि ग्राहक पहिचान सम्बन्धी हरेक गतिविधिमा अन्तराष्ट्रिय स्तरको पारदर्शिताका सिद्धान्त अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिनेछ । समिक्षा वर्षमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखाबाट स्थलगत निरीक्षण भएकोमा प्राप्त सुभावा तथा कैफियतहरूलाई सुधार गरिसकिएको छ ।

### सूचना प्रविधि विस्तार तथा व्यवस्थापन

कम्पनीले आफ्नो व्यवस्थापन सूचना प्रणाली (MIS) सवल र भरपर्दो बनाउन प्रयासरत रहेको छ । आपतकालिन परिस्थितिमा विना व्यवधान कारोवार सञ्चालनलाई निरन्तरता दिने तथा अप्रत्यासित जोखिमलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ भैरहवा शाखामा कम्प्युटर अभिलेख पुनःस्थापना केन्द्र Data Recovery site को व्यवस्था गरेको छ । सूचना प्रविधिसंग सम्बन्धित विभिन्न सञ्चालन जोखिमलाई न्यूनीकरण गर्दै लगेको छ । मोवाइल बैकिङ्ग मार्फत स्तरीय र सरल सेवा प्रदान गर्नकालागि Shree Mobile Banking प्रयोगमा ल्याइएको छ । APP Playstore मा उपलब्ध रहेको हुँदा उक्त सेवा लिन समेत शेरधनी महानुभावहरूलाई अनुरोध गर्दछौं । सूचना प्रणाली सम्बन्धी जोखिमको थप व्यवस्थापनकालागि कर्मचारी तालिमलाई निरन्तरता दिइने छ ।

### आन्तरिक नियन्त्रण प्रणाली

प्रचलित कानून तथा नेपाल राष्ट्र बैकले जारी गरेका निर्देशनहरूको परिपालना हुने गरी कम्पनीको कृयाकलाप सञ्चालन हुने संरचना बनाइएको छ । लेखापरीक्षण समिति तथा जोखिम व्यवस्थापन समितिले नियमित रूपमा प्रतिवेदन अध्ययन गरी आवश्यक नियन्त्रण कायम गर्ने कार्य गरी आएका छन् । यसैगरी बाह्य लेखापरीक्षण तथा सुपरिवेक्षकीय प्रतिवेदनको समिक्षा गरी सञ्चालक समितिले कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताका लागि आवश्यक व्यवस्थापन गर्दै आएको छ । यस बाहेक कम्पनी व्यवस्थापनका विभिन्न समितिहरू जस्तै सम्पत्ति दायित्व व्यवस्थापन समिति, सुशासन समिति, सम्पत्ति शुद्धीकरण निवारण इकाईलाई आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको लागि कृयाशिल छन् ।

बैकिङ्ग व्यवसायमा निहित कर्जा, बजार तथा सञ्चालन लगायतका जोखिमहरूलाई दृष्टिगत गरी वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउने नीति लिइएको छ । यस सम्बन्धमा बैकिङ्ग कारोवारका सबै क्षेत्रमा आवश्यक नीति, नियमहरू बनाई कार्यान्वयनमा ल्याइएको छ । त्यसै गरी वित्तीय संस्थाका काम कारवाहीहरूको प्रचलित कानून बमोजिम भए गरेको छ/छैन त्यसको यकिन गरी लेखापरीक्षण समितिले सञ्चालक समितिलाई जानकारी दिने व्यवस्था रहेको छ । त्यसै वित्तीय संस्थामा रहेका सम्पूर्ण ग्राहकको जोखिम स्तर निर्धारण गर्ने तथा अन्य अनुपालनाको क्रममा देखिने कमी-कमजोरीहरूको उपयुक्त तरिकाले अनुगमन तथा समाधान गर्न सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गरि त्यस अन्तर्गतको सम्पत्ति शुद्धीकरण निवारण विभाग सञ्चालनमा रहेको छ । साथै, विभिन्न विभागहरूसंग सम्बन्धित कार्य सञ्चालनलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू जारी गरी लागू गरिएको छ । निर्णय प्रकृत्यालाई छिटो-छरितो तथा प्रभावकारी बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), जोखिम र आम्दानी (Risk and Return) को दृष्टिकोणबाट वासलात व्यवस्थापन गर्ने, व्याजदर तथा तरलता जोखिमको रणनीतिक व्यवस्थापन गर्न नायव प्रमुख कार्यकारी तहका पदाधिकारी सम्मिलित सम्पत्ति दायित्व व्यवस्थापन समिति (Assets Liabilities Committee, ALCO), दैनिक काम-कारवाही, लगानी, सञ्चालन तथा रणनीतिक योजनको कार्यान्वयनकालागि चाहिने सूचना तथा प्रविधि प्रणालीको विकास गर्ने, समयानुसार अद्यावधिक गर्ने र अग्रसर भइ काम गर्ने पदाधिकारीहरू सम्मिलित IT Steering Committee सकृय रूपमा कृयाशिल छन् ।

### औद्योगिक र व्यवसायिक सम्बन्ध

कम्पनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो औद्योगिक तथा व्यवसायिक सम्बन्ध कायम गर्दै आएको छ । आफ्नो सबै सरोकारवाला पक्षहरूसंग सुमधुर तथा दीर्घकालिन प्रतिफलमुलक सम्बन्ध कायम गरेको छ । साथै, विभिन्न अनुभव तथा योग्यता बोकेका सम्पूर्ण तहका कर्मचारी तथा ग्राहक वर्गहरूसंगको सम्मान गर्दै अफ प्रगाढ बनाउने तर्फ प्रयत्नशिल रहेको छ ।

### संस्थागत सुशासन

नेपाल राष्ट्र बैकबाट तोकिए बमोजिम कम्पनीमा विभिन्न समिति/उप-समिति सक्रिय रूपमा कार्यरत रहेका छन् । यी समिति/उप-समिति संस्थागत सुशासनको पालना गराई जोखिम व्यवस्थापन गर्न कटिबद्ध रहेका छन् । आफ्नो नियामक निकाय, ग्राहक वर्ग तथा सरोकारवालाहरूको सम्बन्धलाई सम्मान गर्दै दीर्घकालिन रूपमा संस्थागत सुशासनबाट मात्र यो सम्बन्ध प्रगाढ बनाउन कम्पनी निरन्तर प्रयत्नशील रहेको छ । कम्पनीको संस्थागत सुशासनलाई दीर्घकालिन सफलताको अभिन्न अंगको रूपमा लिएको छ । साथै, आगामी दिनहरूमा पनि कम्पनी संस्थागत सुशासन तथा पारदर्शिताका सन्दर्भमा अफ सुदृढ हुदै जानेमा यहाँहरूलाई विश्वस्त पार्न चाहन्छौं ।



## सञ्चालक समिति तथा सञ्चालक स्तरका अन्य प्रमुख समितिहरू सञ्चालक समिति

कम्पनीको मिति २०७९ मंसिर २३ गते सम्पन्न विशेष साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट शशिराज पाण्डे, दिनेश राज जोशी तथा सर्व-साधारण शेयरधनीहरूको तर्फबाट रामकृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्क तथा महेश प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । सञ्चालकहरू मध्येबाट शशिराज पाण्डे समितिको अध्यक्ष हुनु हुन्छ । स्वतन्त्र सञ्चालकमा ममता अधिकारी हुनु हुन्छ । संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त पदमा मिति २०८१ बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठक नं. ३४१ ले संस्थापक शेयरधनी आदर्शराज पाण्डेलाई बाकिं समयावधिको लागि नियुक्त गरेको छ । कम्पनीको नियमावली बमोजिम सञ्चालक समितिले पूर्णता पाएको छ ।

सञ्चालक समितिको बैठक आवश्यकता अनुसार कम्पनीको नीति निर्माण, जोखिम व्यवस्थापन तथा व्यवस्थापनको कृयाकलाप अनुगमन गर्ने तथा आवश्यक निर्देशनहरू दिने कार्यमा केन्द्रीत रहेको छ । प्रतिवेदन वर्षमा १३ वटा बैठक बसेको र सञ्चालकज्यूहरूलाई रु. ६६१,००० बैठक भत्ता प्रदान गरिएको छ ।

### लेखापरीक्षण समिति

कम्पनीको आर्थिक अवस्थाको समिक्षा, आन्तरिक नियन्त्रण, लेखापरीक्षण सम्बन्धि कार्यक्रम र लेखापरीक्षण सम्बन्धी विस्तृत कार्य प्रणालीको समिक्षा गरी सञ्चालक समितिमा आवश्यक राय/सुभाब तथा सिफारिस गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही यो समिति गठन भएको छ ।

यस समितिको संयोजकमा सञ्चालक श्री उमेश भगत प्रधानाङ्क रहनु भएको छ भने सञ्चालक श्री रामकृष्ण शर्मा वाग्ले तथा सदस्य सचिवमा नायव प्रमुख कार्यकारी अधिकृत श्री खिम बहादुर कार्की रहनु भएको छ । प्रतिवेदन अवधिमा जम्मा ६ वटा बैठक बसेको र सञ्चालकज्यूहरूलाई रु. ९६,०००/- बैठक भत्ता प्रदान गरिएको छ ।

यस समितिले आन्तरिक लेखापरीक्षणको कार्य योजना स्वीकृत गर्ने, आन्तरिक लेखापरीक्षकबाट प्राप्त हुन आएको त्रैमासिक प्रतिवेदन, बाह्य लेखापरीक्षकबाट प्राप्त प्रतिवेदन तथा नेपाल राष्ट्र बैकबाट प्राप्त निरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको जवाफ सम्बन्धमा विस्तृत छलफल गरी व्यवस्थापनलाई आवश्यक निर्देशन तथा सुभाब दिनुका साथै यस सम्बन्धमा सञ्चालक समितिमा राय सुभाब तथा सिफारिस पेश गर्ने लगायत नेपाल राष्ट्र बैकबाट निर्देशन भए बमोजिमका अन्य कामहरू पनि गर्ने गरेको छ ।

### जोखिम व्यवस्थापन समिति

कम्पनीको जोखिम व्यवस्थापन सम्बन्धि आवश्यक राय/सुभाब तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही यो समितिको गठन गरिएको छ ।

यस समितिको संयोजकमा सञ्चालक श्री रामकृष्ण शर्मा वाग्ले, लेखापरीक्षण समितिका संयोजक - पदेन सदस्य श्री उमेश भगत प्रधानाङ्क, सञ्चालक श्री आदर्शराज पाण्डे सदस्य, अपरेसन विभाग प्रमुख श्रीमती विजया श्रेष्ठ तथा सदस्य सचिवमा प्रमुख जोखिम अधिकृत श्री संसार शर्मा रहनु भएको छ । प्रतिवेदन वर्षमा ४ वटा बैठक बसेको यस समितिमा बैठक भत्ता वापत रु. ६४,०००/- सञ्चालकज्यूहरूलाई प्रदान गरिएको छ ।

यस समितिले त्रैमासिक रूपमा पूँजी पर्याप्तता सम्बन्धि आन्तरिक विश्लेषण, क्षेत्रगत सीमा निर्धारण तथा अनुपालना, दवाव परीक्षण (Stress Testing) आदिको अनुगमन गर्ने कार्य गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने गरेको छ । यसका साथै जोखिम सम्बन्धमा अन्य जानकारी लिने तथा त्यस सम्बन्धमा सञ्चालक समितिमा राय सुभाब तथा सिफारिस पेश गर्ने कार्य यस समितिले गर्ने गरेको छ ।

### कर्मचारी सेवा सुविधा समिति

कम्पनीले कर्मचारीहरूको सेवा सुविधा सम्बन्धि आवश्यक राय/सुभाब तथा सिफारिस पेश गर्ने कार्यको निमित्त नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही यो समितिको गठन गरिएको छ ।

यस समितिको संयोजकमा सञ्चालक श्री महेश प्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत श्री लिलामणि न्यौपाने, वित्त प्रमुख संसार शर्मा तथा सदस्य सचिवमा जनशक्ति व्यवस्थापन विभाग प्रमुख श्री दुर्गा वहादुर रानामगर सदस्य सचिव हुनुहुन्थ्यो । प्रतिवेदन वर्षमा २ वटा बैठक बसेको यस समितिका सञ्चालकज्यूहरूलाई रु. १६,०००/- बैठक भत्ता प्रदान गरिएको छ ।

यस समितिले कर्मचारीहरूको पारिश्रमीक र सेवा सुविधा संरचनाको अध्ययन तथा विश्लेषण गरी पारिश्रमीक निर्धारण गर्ने, कर्मचारीहरूको कार्य क्षेत्र निर्धारण तथा कार्य सम्पादन मूल्याङ्कन पुनरावलोकन गर्ने, कर्मचारी व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्दै सो सम्बन्धमा सञ्चालक समितिमा राय सुभाब तथा सिफारिस पेश गर्ने गरेको छ ।



## सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम गठित यस समितिमा सञ्चालक श्री दिनेश राज जोशी संयोजक, सञ्चालक श्रीमती ममता अधिकारी तथा प्रमुख जोखिम अधिकृत श्री संसार शर्मा सदस्य तथा अनुपालना अधिकारी श्री दुर्गा लम्साल सदस्य सचिव रहनु भएको छ । प्रतिवेदन अवधिमा ५ पटक बैठक बसेको र बैठक भत्ता वापत रु. ८०,०००/- समितिका संचालकज्यूहरूलाई प्रदान गरिएको छ ।

यस समितिले विभिन्न आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवाद कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्याङ्कन गर्ने, ग्राहक, वास्तविक धनी, कारोवारका सम्बन्धमा निरन्तर अनुगमनको पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद कृयाकलापको निवारण सम्बन्धी अन्य कार्यविधि तयार गरी सो सम्बन्धमा सञ्चालक समितिमा राय सुभाष तथा सिफारिस पेश गर्ने गरेको छ ।

## कारोवार विस्तार गर्ने सन्दर्भमा भविष्यका लागि लिएका लक्ष्यहरू

- कम्पनीले आगामी वर्षमा व्यवसाय बृद्धि तथा विस्तार तथा सुदृढ जोखिम व्यवस्थापनलाई आफ्नो प्रमुख रणनीति बनाई निम्न बमोजिमका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।
- व्यवसायलाई बृद्धि गर्दै जाने क्रममा लगानीका नयाँ अवसरहरूको खोजी गर्ने र शाखा विस्तार गर्ने ।
- निक्षेप तथा कर्जाका विभिन्न नविनतम बैकिङ्ग सेवाहरू प्रचलनमा ल्याउने
- कम्पनीमा कार्यरत जनशक्तिलाई अझ बढि दक्ष र प्रभावकारी बनाउन उपयुक्त प्रविधि तथा तालिमहरूको व्यवस्था गर्ने
- आम्दानीका नयाँ श्रोतहरू पत्ता लगाई मुनाफा बृद्धि गर्दै लैजाने
- सूचना प्रविधिको नविनतम प्रयोगबाट कम्पनीको सेवा विस्तार गर्ने
- कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढि सुदृढ गर्ने ।
- संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने ।
- वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशमा विभिन्न कार्यक्रम गर्ने ।

## निक्षेप सदस्यको सदस्यता

धितोपत्र बजारसंग सम्बन्धित निकायहरूबाट स्वीकृति लिई निक्षेप सदस्य (Depository Participant, DP) को सेवा दिन प्रतिवेदन बर्षबाट शुरु गरिएको छ । DMAT खाता खोल्ने र Broker को TMS मा हाम्रो DMAT खाताको आवद्धता बढ्दो रहेको छ ।

## संस्थागत सामाजिक उत्तरदायित्व

विगत वर्षमा जस्तै प्रतिवेदन वर्षमा कम्पनीले विभिन्न स्थानहरूमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ । यस वर्षमा कम्पनीले उक्त शिर्षकमा रु. ७,३७,८५०/- खर्च गरेको छ । शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरताको क्षेत्रमा कम्पनीले कार्य गरेको छ ।

## वित्तीय साक्षरता कार्यक्रम

प्रतिवेदन वर्षमा कम्पनीले विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । जस अन्तर्गत लक्षित समुदाय, महिला, कृषि तथा आमा समूहका सदस्यहरूलाई बैकिङ्ग ज्ञान, रेमिटेन्सको सहि सदुपयोग, डिजिटल बैकिङ्गमा बढ्दो अपराधिक घटनाक्रमबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको थियो ।

## लेखापरीक्षक नियुक्ती सम्बन्धमा

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नकालागी कम्पनी ऐन २०६३, दफा १११ र बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुरूप लेखापरीक्षक नियुक्ती गर्ने सम्बन्धमा लेखापरीक्षण समितिलाई प्राप्त प्रस्तावहरूमा उपर लेखापरीक्षण समितिको बैठकबाट प्रस्ताव गरिएको PKF TR Upadhyaya & Co. लाई कम्पनी ऐन २०६३, दफा ७८ बमोजिमको प्रमाणिकरण, वार्षिक लेखापरीक्षण तथा नेपाल धितोपत्र बोर्डको संस्थागत सुशासन प्रतिवेदन प्रमाणिकरण गर्ने प्रयोजनकालागि शुल्क र अन्य खर्च (Travelling and out of pocket expenses) बाहेक जम्मा रु. ७,२५,०००/- (अक्षरेपी रु. सात लाख पच्चीस हजार मात्र) मूअकर सहित पारिश्रमीक प्रदान गर्ने गरी नियुक्त गरिएको थियो । आ.व. २०८१/८२ को लागी वाह्य लेखापरीक्षण कार्यकोलागी लेखापरीक्षक नियुक्ती लेखापरीक्षण समितिले सिफारिस गर्नेछ ।



### सञ्चालक समितिमा फेरवदल

मिति २०७९ मंसिर २३ गते सञ्चालकहरूको निर्वाचन प्रस्ताव गरि बोलाइएको विशेष साधारण सभाले हालको सञ्चालक समितिको गठन गरेको थियो । जस अन्तर्गत अध्यक्ष श्री शशिराज पाण्डे, सञ्चालकहरू श्री दिनेश राज जोशी, श्री रामकृष्ण शर्मा वाग्ले, श्री उमेश भगत प्रधानाङ्ग, श्री महेश प्रसाद अधिकारी हुनुहुन्छ । निर्वाचन कार्यक्रम अन्तर्गत संस्थापक समूहका एक जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिनु भएकोले सो समूहमा एक जना प्रतिनिधीको पद रिक्त रहेको छ । स्वतन्त्र सञ्चालकमा श्रीमती ममता अधिकारीको कार्यकाल नियुक्ती पश्चात ४ वर्षसम्म बहाल रहने छ । संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त पदमा मिति २०८१ बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठक नं. ३४१ ले संस्थापक शेयरधनी आदर्शराज पाण्डेलाई बाकिं समयावधिको लागि नियुक्त गरेको छ । समिक्षा वर्षमा अन्य कुनै फेरवदल भएन ।

### गुनासो सम्बन्धी विवरण

यस कम्पनीको वरिष्ठ प्रबन्धक श्री दुर्गा लम्साललाई गुनासो सुन्ने अधिकारी तोकिएको छ । आ.व. २०८०/८१ मा सेवाग्राहीबाट कुनै पनि लिखित गुनासो प्राप्त नभएको भए पनि केही मौखिक गुनासोहरू प्राप्त भएकोमा तत्कालै उक्त गुनासाहरूको समाधान गरिएको थियो ।

### आदरणीय शेयरधनी महानुभावहरू

यहाँहरूले यस कम्पनीको मर्यादा र गरिमा उच्च बनाई राख्न तथा यसको उन्नति र उत्तरोत्तर प्रगतिकालागि प्रदान गर्नु भएको अमूल्य राय, सल्लाह र सुझाव प्रति हार्दिक आभार प्रकट गर्दछौं । यस कम्पनीले सेवाग्राहीलाई प्रदानगर्ने विविध सेवाहरूलाई अभि स्तरीय, सर्वसुलभ र भरपर्दो बनाउन सञ्चालक समिति प्रतिवद्ध रहेको विश्वास दिलाउदै साधारण सभा समक्ष प्रस्तुत सम्पूर्ण प्रस्तावहरूलाई सर्व-सम्मत पारित गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।  
धन्यवाद ।

.....  
राम कृष्ण शर्मा वाग्ले  
सञ्चालक

.....  
उमेश भगत प्रधानाङ्ग  
सञ्चालक

.....  
आदर्श राज पाण्डे  
सञ्चालक

.....  
महेश प्रसाद अधिकारी  
सञ्चालक

.....  
ममता अधिकारी  
सञ्चालक

.....  
दिनेश राज जोशी  
सञ्चालक

.....  
शशिराज पाण्डे  
अध्यक्ष



## कम्पनी ऐन, २०६३ को दफा १०९ (१) र (४) बमोजिमको प्रतिवेदन

कम्पनी ऐन, २०६३ को दफा १०९ (१) अनुसारको आर्थिक विवरणको हकमा आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षण भई नेपाल राष्ट्र बैकमा स्वीकृतिकालागी पेश गरिएको वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाहको आधारमा तयार गरिएको तथा सञ्चालक समितिको प्रतिवेदन दफा १०९(४) अनुसारको खुलाउनु पर्ने विवरणहरूलाई आधार मानि यो प्रतिवेदन तयार गरिएको छ ।

### १. आर्थिक विवरण

यस आर्थिक वर्षमा कम्पनीको मुख्य मुख्य कारोवारहरूको वित्तीय परिसुचकहरू देहाय अनुसार रहेको छ ।

#### क. वासलात

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा कम्पनीको कुल शेयर पुँजी रु. ९८,१६,८३,२००/- पुगेको छ । यस वर्षको अन्त्यमा कम्पनीको कुल निक्षेप रु. ७ अर्ब ५८ करोड र कर्जा सापट रु.५ अर्ब ६६ करोड रहेको छ । आर्थिक वर्षको अन्त्यमा गैर बैकिङ्ग सम्पत्ति रु.१ करोड ५३ लाख (कुल कर्जा सापटको ०.२७ प्रतिशत) मात्र रहेको एवं जगेडा तथा अन्य कोष (प्रस्तावित लाभाँश अधिको) रु.३६ करोड १८ लाख पुगेको छ ।

#### ख. नाफा नोक्सान

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानी अघिल्लो वर्षको तुलनामा ४.८६ प्रतिशतको कमिले रु. ९८ करोड ०५ लाख तथा कुल खर्च ३.०९ प्रतिशतको कमिले रु. ८९ करोड ३३ लाख भएको छ । यस आर्थिक वर्षमा सम्पूर्ण कारोवार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ६ करोड १६ लाख रहेको छ ।

#### ग. नगद प्रवाह

यस आर्थिक वर्षमा संस्थाले कम्पनीको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह रु. २१ करोड ४६ लाख धनात्मक भएको छ । अघिल्लो अवधिमा नगद प्रवाह रु. ३० करोड २४ लाख ऋणात्मक रहेको थियो ।

(आर्थिक वर्ष २०८०/८१ को वित्तीय कारोवारको लेखापरीक्षण भएको विवरण तथा अनुसूचिहरू यसै प्रतिवेदनमा समावेश रहेको छ ।)

### २. सञ्चालक समितिको प्रतिवेदन:

#### क. कम्पनीको विगत तीन वर्षको कारोवार स्थिति देहाय अनुसार रहेको छ

(रु. लाखमा)

विवरण	आ.व. ०८०/८१	आ.व. ०७९/८०	आ.व. ०७८/७९
शेयर पुँजी	९,८१६	९,८१६	९,५८६
निक्षेप	७५,८८९	७१,६६९	६५,८११
कर्जा सापट	५६,६४०	५७,०५२	५५,२९८
कुल आम्दानी	९,८०५	१०,३०६	८,२८१
कुल खर्च	८,९३३	९,२१८	७,०१६
सम्पूर्ण कारोबार पछिको खुद मुनाफा	६१६	७५०	९०९
लाभाँश वितरण (प्रस्तावित)*	१९२*	४९५	७०९
गैर बैकिङ्ग सम्पत्ति	१५३	१२८	१०

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको निक्षेपमा वृद्धि भएको छ भने कर्जा सापटमा कमि भएको छ । यस वर्ष खुद मुनाफा १७.८० प्रतिशतले घटेको छ । गैर बैकिङ्ग सम्पत्ति वृद्धि भई कुल कर्जा सापटको ०.२८ प्रतिशत रहेको छ ।



**ख. राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारलाई कुनै असर परेको भए सो असर**

विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर, मुख्य वृद्धि, डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै जानु लगायत आयातको तुलनामा निर्यात व्यापार खुम्चिँदै जानुले पनि अर्थतन्त्रमा जोखिम तथा चुनौतीहरू अझै यथावत रहेको छ । विकसित मुलुकहरू समेतको आर्थिक प्रगतिदर विगतमा भन्दा सुस्त रहेको तथा खुला सिमानाका कारण आर्थिक निर्भरता बढेसँगै उत्पादनशिल क्षेत्रको लगानी समेत अपेक्षा गरिए अनुरूप बढन नसक्दा बैंकिङ्ग कारोबारमा जोखिम थपिँदै गएको देखिन्छ ।

यस वर्ष तरलता अभाव एकाएक अधिक तरलताको अवस्थामा पुगेको छ । जसको कारणले मासिक रूपमा निक्षेपको लागत घट्दै गएको भएता पनि लामो अवधिको निक्षेपमा बढि व्याजदरको कारण तुलनात्मक रूपमा लागत घट्न सकेको छैन भने कर्जा तर्फको व्याजदर समेत औषत आधारदरका आधारमा कम गर्दै लैजानु परेको छ । जसको दवाव कम्पनीको नाफादायकता (Profitability) मा परेको छ । व्याजदर घट्दै गेटापनि तुलनात्मक रूपमा कर्जाको मागमा बृद्धि नभएको कारणले गर्दा व्यापार विस्तारमा असर पारेको छ । एकातिर लगानीको वातावरण बन्न नसकेको अर्कोतर्फ तरलता अभाव तथा बैंकको व्याज मिनाहा हुने भन्ने अफवाह कायमै रहेका विच नियमित व्याज तथा किस्ता असुली प्रभावित भई वित्तीय कारोवार समेत प्रभावित भएको देखिन्छ । देशमा राजनीतिक अवस्था स्थिर रहिरहदाँ पनि सरकारी क्षेत्रबाट पूर्वाधार विकास प्रति उदासिन देखिँदा भविष्य प्रति आशावादी हुन सकिएको छैन । स्थिर सरकार रहेता पनि विभिन्न राजनैतिक अवस्था तथा दैविक विपत्तीहरूबाट पनि भएको धन-जनको क्षतिले समेत व्यापार विस्तारमा समेत असर पारेको देखिन्छ ।

माथी उल्लेखित यिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा श्रृजित समस्याले कम्पनीको कारोबारलाई केहि असर पारेको भएपनि आगामी समयमा आर्थिक विकास र उन्नतीका साथै लगानीको लागी अझै सकारात्मक तथा उपयुक्त वातावरण सृजना हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

**ग. प्रतिवेदन तयार भएको मितिसम्ममा चालू वर्षको उपलब्धी र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा**

चालू आर्थिक वर्ष २०८१/८२ को मंसिर १५, २०८१ सम्मको अवधिमा कम्पनीको निक्षेप ८ अर्ब १४ करोड ८३ लाख तथा कर्जा सापट ६ अर्ब ३६ करोड २७ लाख रहेको छ । तुलनात्मक रूपमा हेर्दा २०८१ आषाढ मसान्तको तुलनामा पछिल्लो अवधि अर्थात २०८१ मंसिर १५ गते सम्ममा निक्षेपमा ७.३७ प्रतिशतले बढेको छ भने कर्जा सापट १२.३४ प्रतिशतले बढेको छ ।

कर्जाको नियमित किस्ता असुलीलाई प्रभावकारी बनाउदै उत्पादनशिल क्षेत्र लगायत विपन्न वर्ग लगानीमा विशेष ध्यान दिई रियल स्टेट कर्जालाई क्रमशः कम गर्दै कृषि, घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, बैदेशिक रोजगार, आवास जस्ता क्षेत्रमा लगानीको मात्रा बढाउदै लगेको छ । कम्पनीले ठुला ठुला परियोजना भन्दा पनि स-साना व्यवसायिक तथा उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रीत रही कर्जा प्रवाह गर्ने नीति अपनाएको छ । समष्टिगतरूपमा कम्पनीले प्रदान गर्ने बित्तीय सेवालाई अझै ग्राहकमुखी बनाउदै लैजान र सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ केन्द्रीत रहि वित्तीय कारोवार संचालन गर्ने कम्पनीको नीति रहि आएको छ ।

कम्पनीले हालसम्म गरेको उपलब्धि तथा आगामि चुनौतिहरू समेत दृष्टिगत गरि आगामि आर्थिक वर्ष २०८१/८२ को लागि निम्न अनुसारको योजना तथा कार्यक्रम रहेको छ ।

**(१) शाखा सञ्जालमा विस्तार**

प्रस्तुत आर्थिक वर्षमा शाखा बिस्तार नभएको तथा भविष्यमा उपयुक्त बातावरण भएको अवस्थामा अन्य स्थानहरूमा पनि केहि शाखा स्थापना गर्ने योजना रहेको छ ।

**(२) संस्थागत सुशासन तथा अनुपालना**

संस्थागत सुशासन तथा अनुपालना (Corporate Governance and Compliance) लाई संस्थाले उच्च प्राथमिकतामा राखी यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा नियमनकारी निकायहरू कम्पनी रजिष्ट्रारको कार्यालय,



नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डबाट जारी नीति निर्देशनलाई पूर्ण पालना गरि काम गर्दै आईएको छ । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशनको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाको बुंदा १ मा निर्देशन गरिए अनुरूप संस्थाका सञ्चालक तथा कर्मचारीहरूले पालना गर्नु पर्ने आचरण सम्बन्धि व्यवस्था पुर्णरूपमा पालना गरिएको र आगामी दिनमा पनि संस्थागत सुशासन सम्बन्धमा नियमनकारी निकायहरूबाट जारी गरिएका नीति निर्देशनहरू प्रभावकारी एवं पारदर्शी रूपमा पालन गरिने छ ।

### (३) सूचना प्रविधी

आफ्ना ग्राहकहरूलाई गुणस्तरीय एवं सुरक्षित बैङ्किङ्ग सेवा प्रदान गर्ने उद्देश्यले सूचना प्रविधीको विकासलाई अद्यावधिक गर्दै कम्पनीको IT विभागलाई समयानुकूल थप बिकाश गर्दै लगिएको छ । समिक्षा आव.मा कम्पनीको Core banking System, CBS परिवर्तन गरिएको छ । आधुनिक डिजिटल बैकिङ्गको सेवा समेत शुरू गरेका छौं । जसबाट, नियामकले मागेका रिपोर्टहरू कम समय र जनशक्ति प्रयोगबाट पाउन सकिनेछ, जसले कम्पनीको प्रभावकारितामा बृद्धि हुने विश्वास लिइएको छ । DMAT खाता खोल्न सकिने (DP सुविधा), निशुल्क ABBS, C-ASBA तथा Connect IPS, Corporate Pay, RTGS सेवा नियमित रहेको छ । चालू आव. २०८१/८२ मा थप अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने तर्फ कम्पनी प्रयत्नशिल रहेको छ ।

विभिन्न रेमिटेन्स सेवा प्रदायक संस्था तथा वाणिज्य बैंकहरूसंग रेमिटेन्स सम्बन्धि कार्यमा सहकार्य गर्दै ग्राहकहरूलाई यससंग सम्बन्धित सेवा प्रदान गर्ने गरिएको एवं नेपाल क्लीयरिङ हाउस मार्फत Clearing तथा IPS सुविधा उपलब्ध गराइ सकिएको र यसलाई समयानुकूल बिकाश एवं विस्तार गरिदै लगिने छ ।

### (४) आन्तरिक नियन्त्रण प्रणाली

बैकिङ्ग व्यवसायमा निहित जोखिमहरूलाई दृष्टिगत गरी यस सम्बन्धमा आवश्यक बिनियम, नीति तथा कार्यविधिहरू बनाई कार्यान्वयनमा ल्याइएको छ । संस्थाको काम कारवाहीहरू नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन लगायत प्रचलित नेपाल कानून बमोजिम भए-नभएको यकिनका लागि P & B Associates, Chartered Accountants लाई आन्तरिक लेखापरीक्षकमा नियुक्त गरि त्रैमासिक रूपमा कम्पनीको आन्तरिक लेखापरीक्षणको कार्य सम्पन्न गराउने गरिएको तथा उक्त कार्यकालागी सञ्चालक समितिका गैर-कार्यकारी सञ्चालकको संयोजकत्वमा गठित लेखापरीक्षण समितिले प्राप्त प्रतिवेदन उपर बिस्तृत छलफल तथा व्यवस्थापनसंग सोबारे आवश्यक जानकारी लिई आफ्नो राय सुभावहरू सहित कार्यान्वयनका लागि सञ्चालक समितिमा पेश गर्ने गरेको छ ।

### (५) भविष्यमा संचालन हुने कार्यक्रम तथा योजनाहरू

- व्यवसायलाई बृद्धि गर्दै जाने क्रममा लगानीका नयाँ अवसरहरूको खोजी गर्ने र शाखा विस्तार गर्ने ।
- निक्षेप तथा कर्जाका विभिन्न नविनतम बैकिङ्ग सेवाहरू प्रचलनमा ल्याउने
- कम्पनीमा कार्यरत जनशक्तिलाई अझ बढि दक्ष र प्रभावकारी बनाउन उपयुक्त प्रविधि तथा तालिमहरूको व्यवस्था गर्ने
- आम्दानीका नयाँ श्रोतहरू पत्ता लगाई मुनाफा बृद्धि गर्दै लैजाने
- सूचना प्रविधिको नविनतम प्रयोगबाट कम्पनीको सेवा विस्तार गर्ने
- कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढि सुदृढ गर्ने ।
- संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने ।
- डिजिटल बैकिङ्गका थप सुविधा प्रदान गर्ने ।
- देशका विभिन्न पालिकाहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।



#### घ. कम्पनीको औद्योगिक वा व्यवसायिक सम्बन्धमा

औद्योगिक तथा ब्यावसायिक कारोवारतर्फ संस्थागत मूल्य र मान्यताको आधारमा आफ्नो सहभागीता बढाउदै लगी कम्पनीले स-साना व्यवसायिक कृयाकलापतर्फ आफुलाई केन्द्रीत गर्दै लगेको छ । वित्तीय संस्थाको सानो पुँजीले प्रति ग्राहक कर्जा सीमालाई एक निश्चित दायरा भित्र राखि उत्पादनशिल क्षेत्रमा लगानी गर्ने हुँदा कम्पनीको औद्योगिक व्यवसायिक क्षेत्रको लगानी पनि बृहत नभई साना तथा मझौला स्तरमा सिमित रहि आएको छ । "Together We Deliver" भन्ने कम्पनीको मुल नारालाई आत्मसात गर्दै कारोवारका सिलसिलामा आवद्ध ग्राहक, व्यवसायिक एव औद्योगिक प्रतिष्ठान, संघ-संस्था, शेयरधनी, नियमनकारी निकायहरूसँग सुमधुर सम्बन्ध राखिदै आएको छ ।

#### ङ. सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण

कम्पनीले मिति २०७९ मंसिर २३ गते सञ्चालकहरूको निर्वाचन प्रस्ताव गरि विशेष साधारण सभा बोलाईएकोमा उक्त सभाले हालको सञ्चालक समितिको गठन भएको छ । जस अन्तर्गत अध्यक्ष श्री शशिराज पाण्डे, सञ्चालकहरू श्री दिनेश राज जोशी, श्री रामकृष्ण शर्मा वाग्ले, श्री उमेश भगत प्रधानाङ्ग, श्री महेश प्रसाद अधिकारी हुनुहुन्छ । निर्वाचन कार्यक्रम अन्तर्गत संस्थापक समूहका एक जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिनु भएकोले सो समूहमा एक जना प्रतिनिधीको पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा मिति २०८१ बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठक नं. ३४१ ले आदर्शराज पाण्डेलाई संस्थापक तर्फको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको सदस्यमा नियुक्त गरे पश्चात सञ्चालक समितिले पूर्णता पाएको छ । मिति २०७८/०६/२४ मा नियुक्त हुनु भएकी स्वतन्त्र सञ्चालक श्रीमती ममता अधिकारीको कार्यकाल नियुक्ती मितिबाट ४ वर्षसम्म बहाल रहने छ ।

#### च. कारोवारलाई असर पार्ने मुख्य कुराहरू

तरलताको चरम अभाव एकाएक अधिक तरलतामा पुग्दा समेत समग्र आर्थिक ऋयाकलाप र विकाश निर्माणका कार्यहरू सूचारु हुन नसक्दा यसबाट वित्तीय क्षेत्र पनि प्रभावित हुन गएको कुरा नकार्न सकिदैन । यस्ता संक्रमण एवं अस्थिरताको अवस्थामा केहि बित्तीय संस्थाहरू भित्र देखिएको आर्थिक अनियमितताका कारण पनि वित्त कम्पनी प्रतिको जनधारणामा केहि नकारात्मक सन्देश फैलिएको, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा कर्जाको माग अत्यधिक हुने गरेको, तरलतामा सुधार आए पश्चात कोषको लागत (Cost of Fund) निरन्तर ओरालो लागिरहँदा कर्जाको मागमा कमी आएको छ । समिक्षा वर्षमा कोषको लागतमा क्रमिक सुधार हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जाको सावँ तथा व्याज मिनाहा हुनु पर्ने माग राखी आन्दोलन गर्नेहरूको कारण समेत नियमित किस्ता असूलीमा असर परेको छ । यी र यस्तै अन्य विभिन्न कारणहरूले गर्दा तथा यसको प्रत्यक्ष असर आउदा समयमा पनि पर्ने जोखिमले कर्जा लगानी, असुली तथा निक्षेप संकलन प्रकृत्यामा असर पार्न सक्ने देखिन्छ ।

यस बाहेक अधिक तथा न्यून तरलता एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले श्रृजना गर्न सक्ने जोखिमका कारण समेत वित्तीय कारोवारलाई असर पार्ने मुख्य कारकको रूपमा रहि आएको छ ।

#### छ. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया

नेपाल राष्ट्र बैंकबाट यस आर्थिक वर्ष पनि समष्टिगत स्थलगत निरीक्षण भएको तथा आन्तरिक तथा बाह्य लेखापरीक्षकबाट भएको लेखापरीक्षणको क्रममा पनि नीतिगत तथा कम्पनीको कारोवारमा असर पार्ने खालका कुनै कैफियतहरू उल्लेख भएका छैनन् ।

#### ज. लाभाँश वाडफाँड गर्न सिफारिस गरिएको रकम

यस वर्ष सञ्चालक समितिले बाह्य लेखापरीक्षण पश्चात तयार पारिएको वित्तीय विवरण स्वीकृत गरि शेयर पुँजी रु. ९८१,६८३,२००/- को १.८६५९% बोनस शेयर तथा ०.०९८२% नगद लाभाँश गरी कुल १.९६४१ % लाभाँश शेयरधनीहरूलाई वितरणका लागि प्रस्ताव गरि आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ । उक्त लाभाँश बितरण सम्बन्धि प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको ३०<sup>औं</sup> वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गरिने छ ।



- भ. शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण यस आर्थिक वर्ष यस प्रकार कुनै शेयर जफत गरिएको छैन ।
- ञ. विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन  
यस कम्पनीको कुनै सहायक कम्पनी रहेको छैन । वित्तीय सन्थाले आर्थिक वर्षमा सम्पन्न गरेका प्रमुख कारोबार र कारोबारमा आएको परिवर्तन संलग्न वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा वित्तीय विवरणहरूले प्रष्ट गरेको छ ।
- ट. कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन  
यस कम्पनीको कुनै अन्य सहायक कम्पनी नरहेको हुदा यसले कम्पनीको कारोबारमा कुनै महत्वपूर्ण परिवर्तन आएको छैन ।
- ड. विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी  
यस कम्पनीका आधारभूत शेयरधनीहरूले कम्पनीलाई कुनै लिखित वा मौखिक जानकारी उपलब्ध गराएका छैनन् ।
- ड. विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी  
कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण (२०८१ आषाढ मसान्तको अन्त्यमा) देहाय अनुसारको रहेको छ । साथै, निज सञ्चालक एवं पदाधिकारीहरू यस कम्पनीको शेयर कारोबारमा संलग्न रहेका छैनन् ।

क्र.सं.	सञ्चालक तथा पदाधिकारीहरूको नाम	शेयर संख्या
१	अध्यक्ष श्री शशि राज पाण्डे (संस्थापक शेयरधनी)	९,८४,५६६
२	सञ्चालक श्री दिनेश राज जोशी (संस्थापक शेयरधनी)	७,९१,५१३
३	सञ्चालक श्री आदशै राज पाण्डे (संस्थापक शेयरधनी)	५३,३६०
४	सञ्चालक श्री महेश प्रसाद अधिकारी (सर्व-साधारण शेयरधनी)	७७६
५	सञ्चालक श्री उमेश भगत प्रधानाङ्ग (सर्व-साधारण शेयरधनी)	६०१
६	सञ्चालक श्री रामकृष्ण शर्मा वाग्ले (सर्व-साधारण शेयरधनी)	९,६९०
७	सञ्चालक श्रीमती ममता अधिकारी (स्वतन्त्र)	-
८	प्रमुख कार्यकारी अधिकृत श्री लिलामणि न्यौपाने	३,८१७



समितिले नेपाल राष्ट्र बैंक लगायत बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट प्राप्त प्रतिवेदन उपर विस्तृत छलफल एवं अनुगमन गरि सोको आवश्यक सुधारका लागि आफ्नो राय सुभावा सहित सञ्चालक समितिमा प्रस्तुत गर्ने गरेको छ । यसैगरी सञ्चालकको संयोजकत्वमा गठन भएको जोखिम व्यवस्थापन समितिबाट समेत कम्पनीको जोखिम सम्बन्धमा विभिन्न पक्षहरू समेटिएको प्रतिवेदन त्रैमासिक रूपमा तयार गरि सञ्चालक समितिमा पेश गर्ने गरेको छ । यस बाहेक कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउन सस्थासंग सम्बन्धित विभिन्न विनियम तथा नीति एवं कार्यविधिहरू तर्जुमा गरी लागू गरेको छ र यसले आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन थप मद्दत पुऱ्याएको छ । साथै कम्पनीको त्रैमासिक रूपमा हुने आन्तरिक लेखापरीक्षण कार्यले यसलाई अझै मजबुत बनाएको छ ।

**थ. विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण**

आव २०८०/८१ मा कम्पनीको कर्मचारी खर्च (बोनश बाहेक) ६३,८०६,५७१/- तथा कार्यालय सञ्चालन खर्च रु. ५२,४६७,७२५/- गरि कुल रु. ११६,२७४,२९६/- व्यवस्थापन खर्च भएको छ ।

**द. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, नीजहरूले प्राप्त गरेको पारिश्रमीक, भत्ता तथा सुविधा, सो समितिले गरेका काम कारवाहीको विवरण र सो समितिले कुनै सुभावा दिएको भए सो को विवरण:**

कम्पनीमा गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा हाल देहाय बमोजिमका सदस्यहरू रहेको एक लेखापरीक्षण समिति रहेको छ ।

क्र.सं.	नाम	पद
१	सञ्चालक श्री उमेश भगत प्रधानाङ्ग	संयोजक
२	सञ्चालक श्री रामकृष्ण शर्मा बागले	सदस्य
३	कम्पनी सचिव श्री खिम बहादुर कार्की	सदस्य सचिव

लेखापरीक्षण समितिले नेपाल राष्ट्र बैंक लगायत बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट प्राप्त निरीक्षण प्रतिवेदन उपर विस्तृत अध्ययन तथा छलफल गरि सोको सुधार एवं कार्यान्वयनका लागि सञ्चालक समिति समक्ष आफ्नो राय सुभावा सहित उक्त प्रतिवेदन पेश गर्ने गरेको छ । लेखापरीक्षण समितिका संयोजक तथा सदस्यलाई बैठक भत्ता बापत रु.८,०००/- तथा पदाधिकारी (सदस्य सचिव) लाई सचिवालय खर्चको रूपमा रु. ६,९००/- प्रदान गर्ने बाहेक अन्य कुनै किसिमको भत्ता तथा सुविधा प्रदान गरिएको छैन ।

**ध. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकको नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई बुझाउन कुनै पनि किसिमको रकम बाँकी रहेको छैन ।**

**न. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम**

यस आर्थिक वर्षमा सञ्चालक समितिका सदस्यलाई बैठक भत्ता रु.६,६१,०००/- (छ लाख एकसठ्ठी हजार मात्र) तथा लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति एवं सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिका सदस्यहरूलाई बैठक भत्ता रु.२,५६,०००/- (दुई लाख छपन्न हजार मात्र) बाहेक अन्य कुनै भत्ता सुविधा एवं पारिश्रमीक प्रदान गरिएको छैन । प्रमुख कार्यकारी अधिकृतलाई यस वर्ष तलव भत्ता, अन्य सुविधा तथा बोनश समेत गरि कुल रु. ८१,६४,७५९/- (अक्षरेपी रु.एकासी लाख चौसठ्ठी हजार सात सय उनान्साठी मात्र) प्रदान भएको छ ।

**प. शेयरधनीहरूले बुझिलिन बाँकि रहेको लाभाँशको रकम**

यस आर्थिक वर्षको अन्त्य २०८१ आषाढ मसान्तमा कम्पनीका शेयरधनीहरूले लाभाँश रकम रु. २४२,८२०.२९ बुझि लिन बाँकि रहेको छ ।



- फ. दफा १४१ बमोजिम सम्पत्ति खरीद वा विक्री गरेको कुराको विवरण  
यस वर्ष कम्पनीले कुनै प्रकारको अचल सम्पत्ति खरीद वा विक्री गरेको छैन ।
- ब. दफा १७५ बमोजिम सम्बद्ध कम्पनी विच भएको कारोवारको विवरण  
अन्य कुनै कम्पनीसंग सम्बद्ध रहि यस कम्पनीले कुनै कारोवार गरेको छैन ।
- भ. यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा  
सञ्चालक समितिले कम्पनी ऐन तथा अन्य प्रचलित कानून बमोजिम खुलाउनु पर्ने अन्य कुरा हाललाई नरहेको ।
- म. अन्य आवश्यक कुराहरू  
अन्य आवश्यक खुलाउनु पर्ने कुरा हाललाई केही नभएको ।

.....  
राम कृष्ण शर्मा वाग्ले  
सञ्चालक

.....  
उमेश भगत प्रधानाङ्ग  
सञ्चालक

.....  
आदर्श राज पाण्डे  
सञ्चालक

.....  
महेश प्रसाद अधिकारी  
सञ्चालक

.....  
ममता अधिकारी  
सञ्चालक

.....  
दिनेश राज जोशी  
सञ्चालक

.....  
शशिराज पाण्डे  
अध्यक्ष



## धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ (नियम २६) को उप-नियम (२) संग सम्बन्धित अनुसूचि-१५ अनुसारको विवरण ।

- (१) संचालक समितिको प्रतिवेदन : यसै पुस्तिकामा प्रकाशित गरिएको छ ।
- (२) लेखापरीक्षकको प्रतिवेदन : यसै पुस्तिकामा प्रकाशित गरिएको छ ।
- (३) लेखापरीक्षण भएको बित्तीय विवरण : यस आर्थिक बर्षको लेखापरीक्षण भएको बासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत सम्बद्ध अनुसूचीहरू एवं NFRS अनुसारको वित्तीय विवरण समेत यसै प्रतिवेदनमा प्रकाशित गरिएको छ ।
- (४) कानूनी कारबाही सम्बन्धि विवरण :
  - (क) यस आर्थिक बर्षमा संस्थाले वा संस्थाको विरुद्ध कुनै प्रकारको मुद्दा दायर भएको छैन
  - (ख) संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै प्रकारको मुद्दा दायर गरेको वा भएको छैन ।
  - (ग) संस्थाको कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै प्रकारको मुद्दा दायर भएको छैन ।
- (५) संगठित संस्थाको शेयर कारोवार तथा प्रगति सम्बन्धी विश्लेषण :
  - (क) धितोपत्र बजारमा संस्थाको शेयर कारोवार सकारात्मक रूपमा रहेको बुझिएको तथा यस संस्थाको शेयर खरिद बिक्री समेत न्यून रूपमा हुने गरेको तलको विवरणबाट समेत हुने देखिन्छ ।
  - (ख) यस आर्थिक वर्षको त्रैमासिक अवधिमा संस्था शेयरको कारोवार देहाय अनुसार भएको छ ।  
(श्रोत: नेपाल स्टक एक्सचेन्ज लि. को तथा यस संस्थाको website)

त्रयमासिक अवधि	शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	शेयर कारोबार संख्या	कुल कारोबार दिन
प्रथम त्रैमास	४०२.५०	३०७.५०	३०९.००	३७०३	६१
दोश्रो त्रैमास	३९२.७०	३००.९०	३७३.००	२६९९	४९
तेश्रो त्रैमास	४०२.९०	३३६.२०	३८९.००	५५९९	५८
चौथो त्रैमास	५०८.००	३६६.४०	४९०.००	९८३८५	६९

- (६) समस्या तथा चुनौती :  
यस संस्थामा आन्तरिक समस्या खासै नरहेको तथा बाह्य समस्या र चुनौतीको रूपमा मुख्यतया लगानीको लागी उपयुक्त वातावरण हुन नसक्नु प्रमुख देखिन्छ । कर्जा माग समेत अनुत्पादक क्षेत्रका लागी बढी हुने र यसले असुलीमा समेत कठिनाई उत्पन्न हुने हुँदा बैकिङ्ग कारोबारमा केहि समस्या देखिएको छ । कर्जा असुलीको क्रममा धितो सुरक्षणलाई लिलामी प्रकृयाबाट असुल उपर गर्नु पर्ने अवस्थामा भने बर्तमान परिस्थितीमा यो एउटा समस्या तथा चुनौतीकै रूपमा रहेको साथै दक्ष एवं प्रतिस्पर्धी कर्मचारीहरूको अस्थिरता लगायत बैंक तथा बित्तीय संस्थाहरूको निक्षेप तथा कर्जाको व्याजदरमा भई रहने परिवर्तन पनि केहि मात्रामा समस्या तथा चुनौतीको रूपमा रहि आएकोछ ।  
नेपाल राष्ट्र बैंकद्वारा ल्याइएको पूँजी बृद्धिको प्रस्ताव बमोजिम कम्पनीको चुक्ता पूँजी पुगी सकेको अवस्था रहेको छ । हाल यस संस्थाको केन्द्रीय कार्यालय सहित १३ बटा शाखा मार्फत ग्रामिण बैकिङ्गको अवधारणालाई आत्मसात गर्दै कम्पनी अघि बढिरहेको छ । चालू आ.व. २०८१/८२ को पहिलो त्रैमासमा पनि कम्पनीको वित्तीय कारोवारमा वृद्धि भएको छ संस्थाका शाखाहरू पूर्ण क्षमतामा संचालनमा आइसकेका छन् र यसले भविष्यमा आशा गरे अनुरूप नाफामा वृद्धि भई शेयरधनीहरूले आशा गरे अनुरूप प्रतिफल दिन सकिने देखिन्छ ।



(७) संस्थागत सुशासन :

संस्थागत सुशासन कायम राख्न नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनहरूलाई उच्च प्राथमिकताका साथ पालना गर्दै आइएको छ । वित्तीय संस्थालाई नियम संगत संचालनका लागि लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समिति, कर्मचारी सेवा सुविधा समिति तथा विभिन्न तहका कर्जा समिति लगायतका अन्य आवश्यक समिति तथा उप समितिहरू गठन गरिएको छ । वित्तीय कारोवारलाई व्यवस्थित तथा नियमित गर्न संस्थाबाट विभिन्न विनियम तथा नीति नियम एवं कार्यविधिहरू तर्जुमा गरि लागु गरिएको छ जसले संस्थागत सुशासन कायम निकै सहयोग पुगेको छ ।

यस बाहेक लेखापरीक्षण समितिबाट संस्थाको लेखापरीक्षणको क्रममा प्राप्त हुने आन्तरिक तथा बाह्य लेखापरीक्षकका प्रतिवेदन लगायत नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन उपर व्यवस्थापनसंग आवश्यक छलफल एवं जानकारी लिई सो सुधार गर्न गराउन संचालक समितिमा पेश गरि संस्थागत सुशासन सम्बन्धमा संस्था सक्रिय रूपमा कृयाशिल रहि आएको छ ।





PKF T. R. Upadhy & Co.  
124 Lal Colony Marg, Lal Durbar  
Kathmandu, Nepal

977 01 4510927, 4520026  
trunco@ntc.net.np  
www.pkf.trunco.com.np

## INDEPENDENT AUDITOR'S REPORT

### TO THE SHAREHOLDERS OF SHREE INVESTMENT AND FINANCE COMPANY LIMITED

#### Report on the Audit of the Financial Statements

##### *Opinion*

We have audited the financial statements of Shree Investment and Finance Company Limited (**referred to as the "Company"**), which comprise the statement of financial position as at 31 Ashad 2081 (15 July 2024), and the statement of profit or loss, statement of other comprehensive income, statement of cash flows, statement of changes in equity for the year then ended and notes to the financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying financial statements present fairly, in all material respects, the financial position of the Company as at 31 Ashad 2081 (15 July 2024), its financial performance and its cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs).

##### *Basis for Opinion*

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Company in accordance with ICAN's Handbook of Code of Ethics for Professional Accountants, together with the ethical requirements that are relevant to our audit of financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and the ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

##### *Key Audit Matters*

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters.

We have determined the matters described below to be the key audit matters to be communicated in our report.

##### **a) Interest Recognition**

###### **Key Audit Matter**

Interest income of the Company has to be recognized on an accrual basis and following the **Interest Income Recognition Guidelines 2019** issued by Nepal Rastra Bank (NRB). According to these guidelines, for loans and advances overdue by more than three months and up to 12 months, collateral testing is required. If the outstanding amount is within the collateral value, then the interest income is

###### **How our audit addressed the key audit matter**

Our audit procedures included:

- We obtained a clear understanding of the process of accrual of interest income on loans and advances in the Core Banking System of the Company.
- Regarding the fair value of the collateral, we relied on the latest available valuation of the collateral and test-checked the haircut in fair value of



PKF T. R. Upadhy & Co. is a member of PKF Global, the network of member firms of PKF International Limited, each of which is a separate and independent legal entity and does not accept any responsibility or liability for the actions or inactions of any individual member or correspondent firm(s).





recognized; if not, then the accrual of such interest income is suspended. However, for loans overdue beyond 12 months, the accrual of interest income is suspended irrespective of the value of collateral.

The manual intervention is required for the interest recognition process. Hence, it creates a risk of improper application of guidelines and determination of fair value of the collateral. This may affect recognition of interest income of the Company. Therefore, we have considered it as a Key Audit Matter.

collateral as per NRB Income Recognition Guidelines 2019.

- Test-checked booking of interest income with the manual computation.

**b) Identification and provisioning for non-performing assets ('NPAs') in relation to the Company**

**Total Loans and Advances (Net of Provision) as at 31 Ashad 2081: NPR 5,605 million; Provision for NPA as at 31 Ashad 2081: NPR 130 million.**

*(Refer Schedule 4.6, 4.7 and Note 3.3.5 of Schedule 3 to the financial statements)*

Key Audit Matter	How our audit addressed the key audit matter
<p>The Nepal Rastra Bank ("NRB") guidelines on the recognition of Interest Income and Unified Directives prescribes the prudential norms for Income Recognition, Identification and Classification of Non-Performing Advances, and Provisioning for Loans and Advances.</p> <p>The Company is also required to apply its judgement to determine the identification and provision required against NPAs by applying quantitative as well as qualitative factors.</p> <p>The risk of identification of NPAs is affected by factors like stress and liquidity concerns in certain sectors.</p> <p>The provisioning for identified NPAs is estimated based on ageing and classification of NPAs, recovery estimates, the value of security and other qualitative factors and is subject to the minimum provisioning norms specified by NRB and impairment of risk assets as per carve out provided by ICAN.</p> <p>The identification of NPAs and provisioning for advances require a significant level of estimation and given its significance to the overall audit including possible observation by NRB which could result in disclosure in the financial statements.</p>	<p>Our key procedures included, but were not limited to, the following:</p> <ul style="list-style-type: none"> <li>We understood the process &amp; controls, and tested the design and operating effectiveness of key controls, including IT-based controls, focusing on the following: <ul style="list-style-type: none"> <li>a) Approval of new lending facilities against the company's credit policies and the performance of annual loan assessments.</li> <li>b) Controls over the monitoring of credit quality which amongst other things included, the monitoring of overdue reports, drawing power limits, pending security creation.</li> <li>c) Identification and classification of NPAs in line with NRB's circular, the impairment requirement as per carve out on NFRS 9 provided by the Company and certain qualitative aspects; and</li> <li>d) Assessment of adequacy of NPA provisions being the higher of NRB norms and carve out on NFRS 9 provided by ICAN.</li> </ul> </li> <li>To test the identification of loans with default events and other triggers, we selected a sample of performing loans and independently assessed whether there was a need to classify such loans as NPAs.</li> <li>Performed inquiries with the credit and risk</li> </ul>





<p>The risk of deficit in collateral as required by NRB Directives 2 for the credit facility provided to various borrowers which may cause financial loss to the company.</p> <p>Considering the significance of the above matter to the financial statements, the heightened regulatory inspections and the significant auditor attention required, we have identified this as a Key Audit Matter for the current year's audit.</p>	<p>departments to ascertain if there were indicators of stress or an occurrence of an event of default in a particular loan account or any product category which needed to be considered as NPA.</p> <ul style="list-style-type: none"><li>▪ Held specific discussions with the management of the Company on sectors where there is perceived credit risk and the steps taken to mitigate the risks to identified sectors.</li><li>▪ As per our review of the impairment calculation, we noted that the impairment is calculated higher of the following prescribed method:<ul style="list-style-type: none"><li>i. NRB Regulation;</li><li>ii. NFRS Pronouncement with specific reference to Carve out on NFRS-9 provided by ICAN.</li></ul></li></ul>
--	--

#### **Other Matters**

The financial statements of the Company for the previous year ended 16 July 2023, were audited by another auditor who expressed an unmodified opinion on those financial statements on 12 December 2023.

#### **Information other than the Financial Statements and Auditor's Report thereon**

Management is responsible for the other information. The other information comprises the information included in the annual report, including the report of the Board of Directors, but does not include financial statements and our auditor's report thereon. The annual report including the report of the Board of Directors is expected to be made available to us after the date of this auditor's report.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information identified above when it becomes available and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained in the audit, or otherwise appears to be materially misstated.

#### **Responsibilities of Management and Those Charged with Governance for the Consolidated Financial Statements**

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with NFRSs and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the Company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Company or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Company's financial reporting process.







### **Auditor's Responsibility for Audit of the Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the company to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, in extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such communication.





### **Report on the Other Legal and Regulatory Requirements**

We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief, were necessary for the purpose of our audit. In our opinion, the statement of financial position as at 15 July 2024 (31 Ashad 2081), the statement of profit or loss, statement of comprehensive income, statement of changes in equity, and statement of cash flows for the year then ended and notes to the financial statements, including a summary of significant accounting policies have prepared in the format prescribed by the Nepal Rastra Bank Unified Directives No. 4 and in accordance with the requirements of the Companies Act, 2063 and Section 59 of the Banks and Financial Institutions Act, 2073 and are in agreement with the books of account maintained by the Company; and proper books of account as required by law including relevant records relating to the preparation of the aforesaid financial statements have been kept so far as it appears from our examination of those books and records of the Company. In our opinion, the returns received from the branches were sufficient for the purpose of the audit though these statements were independently not audited.

In our opinion, the returns received from the branches were sufficient for the purpose of the audit though these statements were independently not audited.

In our opinion, so far as appeared from our examination of the books, the Company has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank.

To the best of our information and according to explanations given to us and so far appeared from our examination of the books of account of the Company, we have not come across cases where the Board of Directors or any employees of the Company have acted contrary to the provisions of law relating to the accounts, or committed any misappropriation or caused loss or damage to the Company and violated any directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Company, its depositors and investors.


Shashi Satyal  
Partner

PKF T R Upadhy & Co.  
Chartered Accountants

124 Lal Colony Marg, Lal Durbar, Kathmandu, Nepal

Date: 3 December 2024

UDIN No: 241204CA00008Hn2AR



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. वित्तीय अवस्थाको विवरण (वासलात)

२०८१ असार ३१ सम्म (सन् २०२४ जुलाई १५ सम्म)

रकम रु. मा

विवरण	नोट	आषाढ मसान्त २०८१	आषाढ मसान्त २०८०
<b>सम्पत्ति</b>			
नगद तथा नगद समान	४.१	५६५,६५१,०४०	३५०,९५३,७७७
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने रकम	४.२	३५८,६६७,४४०	३१३,२७६,४२७
बैंक तथा वित्तीय संस्थामा मौज्जात	४.३	-	-
व्युत्पन्न (डेबिभेडिभ) वित्तीय उपकरण	४.४	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	४.६	२१२,०२४,८००	३०५,७७२,६००
ग्राहकलाई दिएको कर्जा तथा सापटी	४.७	५,३९३,०५३,७१०	५,३३५,७६४,९८७
धितोपत्रमा लगानी	४.८	२,३१६,५७२,२९७	२,३७३,८२६,४४७
चालु कर सम्पत्ति	४.९	३,३७६,०९१	१०,६२०,८६६
सहायक संस्थामा लगानी	४.१०	-	-
सम्बद्ध संस्थामा लगानी	४.११	-	-
लगानी सम्पत्ति	४.१२	१४,६०२,६००	११,८६९,६००
सम्पत्ति तथा उपकरण	४.१३	१५२,६९१,११८	१४१,१३०,९६९
गुडविल (ख्याती) र अर्मुत सम्पत्ति	४.१४	२,६९४,९५९	१,०१२,३७८
स्थगन कर सम्पत्ति	४.१५	-	-
अन्य सम्पत्तिहरू	४.१६	२२,३६१,७८०	२१,३०५,८८२
<b>कुल सम्पत्ति</b>		<b>९,०४१,६९५,८३५</b>	<b>८,८६५,५३३,९३४</b>

विवरण	नोट	आषाढ मसान्त २०८१	आषाढ मसान्त २०८०
<b>दायित्वहरू</b>			
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	४४,९१५,५९४	४२२,५३८,३२९
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	१८६,८७५,०६४	१७९,६००,०००
व्युत्पन्न (डेबिभेडिभ) वित्तीय उपकरण	४.१९	-	-
ग्राहकको निक्षेप	४.२०	७,३७३,४२५,०७५	६,८०९,९१७,९१२
सापटी	४.२१	-	-
चालु कर दायित्व	४.२२	-	-
व्यवस्था	४.२३	-	-
स्थगन कर दायित्व	४.२४	१४,०८२,४१८	१९,७६०,६६३
अन्य दायित्व	४.२५	७८,८७६,७८०	७५,५४६,८३८
जारी गरिएको ऋणपत्र	४.२६	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२७	-	-
<b>कुल दायित्वहरू</b>		<b>७,६९८,१७४,९३१</b>	<b>७,५०७,३६३,७४२</b>
<b>इक्विटी</b>			
शेयर पूँजी	४.२८	९८१,६८३,२००	९८१,६८३,२००
शेयर प्रिमियम		-	-
संचित मुनाफा		२३,७९२,१५९	५०,७६५,६४४
जगेडा कोषहरू	४.२९	३३८,१२५,५४५	३२५,७२९,३४८
शेयरधनीहरूलाई बाँडफाड योग्य कुल इक्विटी		<b>१,३४३,५२०,९०४</b>	<b>१,३५८,१७८,१९२</b>
गैर नियन्त्रित स्वार्थ		-	-
<b>कुल इक्विटी</b>		<b>१,३४३,५२०,९०४</b>	<b>१,३५८,१७८,१९२</b>
<b>कुल दायित्व र इक्विटी</b>		<b>९,०४१,६९५,८३५</b>	<b>८,८६५,५३३,९३४</b>
संभावित दायित्व तथा प्रतिवद्धता	४.३०	८२,८७२,००६	५५,५५७,९१४
प्रति शेयर खुद सम्पत्ति		१३६.८६	१३८.३५

संसार शर्मा वित्त प्रमुख	लिलामणि न्यौपाने प्रमुख कार्यकारी अधिकृत	ममता अधिकारी सञ्चालक	रामकृष्ण शर्मा वाग्ले सञ्चालक	शशि सत्याल साभेदार
महेश प्रसाद अधिकारी सञ्चालक	उमेश भगत प्रधानाङ्ग सञ्चालक	दिनेशराज जोशी सञ्चालक	आदर्शराज पाण्डे सञ्चालक	शशिराज पाण्डे अध्यक्ष

पि.के.एफ. टि.आर. उपाध्याय एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

ठेगाना : का.म.न.पा.-३०, डिल्लीबजार, काठमाण्डौं  
मिति : ३ डिसेम्बर, २०२४



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. नाफा नोक्सान विवरण

१ श्रावण २०८० देखि ३१ असार २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

विवरण	नोट	यस वर्ष	गत वर्ष
ब्याज आमदानी	४.२९	९४६,२००,५८१	९९४,९१३,९४१
ब्याज खर्च	४.३०	७४३,९६१,१२८	७८१,१७१,०६०
<b>खुद ब्याज आमदानी</b>		<b>२०२,२३९,४५३</b>	<b>२१३,७४२,८८१</b>
शूल्क तथा कमिसन आमदानी	४.३१	२९,३८७,०२६	२५,८७०,१०३
शूल्क तथा कमिसन खर्च	४.३२	५४,४७८	१६९,९२७
<b>खुद शुल्क र कमिसन आमदानी</b>		<b>२९,३३२,५४८</b>	<b>२५,७००,१७६</b>
<b>खुद ब्याज, शूल्क र कमिसन आमदानी</b>		<b>२३१,५७२,००१</b>	<b>२३९,४४३,०५६</b>
खुद कारोबार आमदानी	४.३३	-	-
अन्य सञ्चालन आमदानी	४.३४	४,९१८,०१४	९,८१७,९४६
<b>कुल सञ्चालन आमदानी</b>		<b>२३६,४९०,०१५</b>	<b>२४९,२६१,००२</b>
कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता)	४.३५	२३,४०८,१९५	१२,७४४,२८०
<b>खुद सञ्चालन आमदानी</b>		<b>२१३,०८१,८२०</b>	<b>२३६,५१६,७२३</b>
<b>सञ्चालन खर्च</b>			
कर्मचारी खर्च	४.३६	७३,४८७,३२३	७६,४५४,७०३
अन्य सञ्चालन खर्च	४.३७	३७,०६६,३५०	३६,५४३,९२३
ह्रास कट्टी/परिशोधन	४.३८	१५,४०१,३७५	१४,७९९,४०१
<b>सञ्चालन मुनाफा</b>		<b>८७,१२६,७७२</b>	<b>१०८,७१८,६९५</b>
गैर सञ्चालन आमदानी	४.३९	-	-
गैर सञ्चालन नोक्सानी	४.४०	-	-
<b>आयकर अधिको मुनाफा</b>		<b>८७,१२६,७७२</b>	<b>१०८,७१८,६९५</b>
<b>आयकर खर्च</b>			
चालु कर	४.४१	२६,७७४,१२४	३३,८४२,५१६
स्थगन कर		(१,३०६,६७५)	(१३८,६०३)
<b>यस अवधिको नाफा</b>		<b>६१,६५९,३२३</b>	<b>७५,०१४,७८३</b>
<b>नाफा वॉडफांड</b>			
संस्थाका शेयरधनी		६१,६५९,३२३	७५,०१४,७८३
गैर नियन्त्रित स्वार्थ		-	-
<b>यस अवधिको लागि मुनाफा</b>		<b>६१,६५९,३२३</b>	<b>७५,०१४,७८३</b>
<b>प्रति सेयर आमदानी</b>			
प्रति सेयर आधारभूत आमदानी		६.२८	७.६४
प्रति सेयर डाइलुटेड आमदानी		६.२८	७.६४

संसार शर्मा  
वित्त प्रमुख

लिलामणि न्यौपाने  
प्रमुख कार्यकारी अधिकृत

ममता अधिकारी  
सञ्चालक

रामकृष्ण शर्मा वाग्ले  
सञ्चालक

शशि सत्याल  
साम्भेदार

महेश प्रसाद अधिकारी  
सञ्चालक

उमेश भगत प्रधानाङ्ग  
सञ्चालक

दिनेशराज जोशी  
सञ्चालक

आदर्शराज पाण्डे  
सञ्चालक

शशिराज पाण्डे  
अध्यक्ष

पि.के.एफ. टि.आर. उपाध्याय एण्ड कम्पनी  
चाार्टर्ड एकाउन्टेन्ट्स

ठेगाना : का.म.न.पा.-३०, डिल्लीबजार, काठमाण्डौ  
मिति : ३ डिसेम्बर, २०२४





## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. अन्य विस्तृत आम्दानीको विवरण

१ श्रावण २०८० देखि ३१ असार २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

विवरण	यस वर्ष	गत वर्ष
यस वर्षको मुनाफा	६१,६५९,३२३	७५,०१४,७८३
आयकर पछिको अन्य विस्तृत आम्दानी		
क) नाफा/नोक्सान मा पुनः वर्गिकरण नगरिने बुदाहरू		
फेयर मुल्यमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानी भएका नाफा/(नोक्सान)	(२४,७०४,०४८)	(१,५५०,५८७)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान)	१०,१३२,१४८	(७८४,१७०)
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर	४,३७१,५७०	७००,४२७
नाफा/नोक्सानमा पुनः वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी	(१०,२००,३३०)	(१,६३४,३३०)
ख) नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने बुदाहरू		
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)	-	-
विदेशी विनिमय संचालनको वित्तीय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/(नोक्सान)	-	-
माथि उल्लेख गरिएका बुँदाहरूको आयकर	-	-
नाफा/नोक्सानमा पुनः वर्गिकरण	-	-
नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आम्दानी	-	-
ग) इक्विटी विधीबाट मुल्याङ्कन गरिएको सम्बद्ध कम्पनीको अन्य विस्तृत आम्दानीमा हिस्सा		
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	(१०,२००,३३०)	(१,६३४,३३०)
यस वर्षको कूल विस्तृत आम्दानी	५१,४५८,९९३	७३,३८०,४५३
कूल विस्तृत आम्दानीको वाँडफाँड		
संस्थाको इक्विटी शेयरधनी	५१,४५८,९९३	७३,३८०,४५३
गैर नियन्त्रित स्वार्थ		-
कूल विस्तृत आम्दानी	५१,४५८,९९३	७३,३८०,४५३

संसार शर्मा  
वित्त प्रमुख

लिलामणि न्यौपाने  
प्रमुख कार्यकारी अधिकृत

ममता अधिकारी  
सञ्चालक

रामकृष्ण शर्मा वाग्ले  
सञ्चालक

शशि सत्याल  
साम्भेदार

महेश प्रसाद अधिकारी  
सञ्चालक

उमेश भगत प्रधानाङ्ग  
सञ्चालक

दिनेशराज जोशी  
सञ्चालक

आदर्शराज पाण्डे  
सञ्चालक

शशिराज पाण्डे  
अध्यक्ष

पि.के.एफ. टि.आर. उपाध्याय एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

ठेगाना : का.म.न.पा.-३०, डिल्लीबजार, काठमाण्डौ  
मिति : ३ डिसेम्बर, २०२४



# श्री इन्वेस्टमेन्ट एण्ड फाइनान्स कं. लि.

## इक्विटीमा भएको परिवर्तनको विवरण

१ श्रावण २०८० देखि ३१ असार २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

विवरण	संस्थाका शेयरधनीका निमित्त											
	शेयर पूर्ती	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटही घटवढ कोष	नियमकारी कोष	फेयर मूल्य कोष	पुनःमूल्याङ्कन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा	गैर नियन्त्रित शेर्वा	जम्मा इक्विटी
साधन १, २०७९ मौज्जात	९५८,६९७,०००	-	२४४,६६३,४६०	-	३,२३३,६२८	४०,७००,८२३	-	७४,४९२,०२८	२,७७७,७७०	१,३३४,६४०,६३९	-	१,३३४,६४०,६३९
पुनः स्थापना												
समायोजन												
साधन १, २०७९ समाप्तोत्ती/पुनः स्थापित मौज्जात	९५८,६९७,०००	-	२४४,६६३,४६०	-	३,२३३,६२८	४०,७००,८२३	-	७४,४९२,०२८	२,७७७,७७०	१,३३४,६४०,६३९	-	१,३३४,६४०,६३९
यस वर्षको विस्तृत आन्दानी												
यस वर्षको मुनाफा								७४,०१४,७८३		७४,०१४,७८३		७४,०१४,७८३
कार पश्चातको अन्य विस्तृत आन्दानी												
फेयर मूल्यमा मान गरिएका इक्विटी उपकरणका लगानी बढ भएको नाफा/(नेक्सान)						१,०८४,४११				१,०८४,४११		१,०८४,४११
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नेक्सान)						८३८,१९४				८३८,१९४		८३८,१९४
परिभाषित लाम योजनबाट विमाङ्किक नाफा/(नेक्सान)												
नाद प्राप्तको हेलिब्रुबाट भएको नाफा/(नेक्सान)												
विदेशी विनियम संश्लोकको वित्तीय समति विनियमबाट भएको सटही नाफा/(नेक्सान)												
नियमकारी कोषका लागी समायोजन												
यस वर्षको विस्तृत आन्दानी						२,४७,२१७				२,४७,२१७		२,४७,२१७
जगेडा कोषमा साटिएको रकम			१४,००२,९४७									
जगडा कोषबाट स्थान्तरण भएको रकम												
इक्विटीमा सिधै देखाइएको शेयरधनी सँको कारोवार												
शेयर निकासन												
शेयरमा आधारित भुक्तानी												
शेयरधनीलाई लामांश वितरण												
वोनस शेयर निकासन	३३,००८,२००											
नाद लामांश भुक्तानी												
अन्य												
जम्मा योजन	३३,००८,२००											
आगाढ मसात २०८० को मौज्जात	९८१,६८३,२००		२४९,६६६,४१७		१२,३३६,४१९	४०,७००,८२३		१०,७६४,६४४	३,२७४,७७०	१,३३६,१७०,१९२		१,३३६,१७०,१९२





विवरण	संस्थाका शेयरधनीका निमित्त											
	शेयर नं/वै	शेयर प्रिमियम	साधारण जोडा कोष	सट्टी घटवट कोष	नियमकारी कोष	फेरर मूल्य कोष	पुनर्मुल्याङ्कन कोष	संशुद्ध मुनाफा	अन्य कोष	जम्मा	ने. नियन्त्रित स्वार्थ	जम्मा इन्किटी
साउन १, २०८० सालको मौज्जात समाबन्ध/पुनःस्थापना	१८१,६८३,२००	-	२४९,६६६,४१७	-	१२,३२६,९१९	४०,४४३,६६६	-	४०,४६४,६४४	३,२०९,७७०	१,३६८,१७०,९९२	-	१,३६८,१७०,९९२
साउन १, २०८० समाबन्ध/पुनःस्थापना मौज्जात यस वर्षको विस्तृत आवसानी	१८१,६८३,२००	-	२४९,६६६,४१७	-	१२,३२६,९१९	४०,४४३,६६६	-	४०,४६४,६४४	३,२०९,७७०	१,३६८,१७०,९९२	-	१,३६८,१७०,९९२
यस वर्षको मुनाफा	-	-	-	-	-	-	-	६१,६४९,३२३	-	६१,६४९,३२३	-	६१,६४९,३२३
कर पछातको अन्य विस्तृत आवसानी	-	-	-	-	-	-	-	-	-	-	-	-
फेरर मुल्यामा मापन गरिएका इन्किटी उपकरणका लगानी बाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	(१७,२१९,८३३)	-	-	-	(१७,२१९,८३३)	-	(१७,२१९,८३३)
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाम योजनाबाट विभाङ्कित नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
नाद प्रवाहको होजिङबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी विनिमय संघालनको वित्तीय सम्यति विनिमयबाट भएको सट्टी नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
नियमकारी कोषका लागी समायोजन	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आवसानी	-	-	-	-	-	-	-	-	७,०९२,४०४	७,०९२,४०४	-	७,०९२,४०४
जमेडा कोषमा साभारिको रकम	-	-	१२,३३१,८६९	-	१०,७७७,९१६	-	-	-	-	२३,१०९,७८५	-	२३,१०९,७८५
जमेडा कोषबाट स्थानान्तरण भएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
इन्किटीमा सिधै देखाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	(१७,२१९,८३३)	-	६१,६४९,३२३	७,०९२,४०४	४१,४८८,९१३	-	४१,४८८,९१३
शेयर निकासन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लामांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निकासन	-	-	-	-	-	-	-	-	-	-	-	-
नाद लामांश भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-	-	-	-	-	-	-
जम्मा योजदान	-	-	-	-	-	-	-	(४९,४७७,००२)	-	(४९,४७७,००२)	-	(४९,४७७,००२)
आषाढ मसान २०८१ को मौज्जात	१८१,६८३,२००	-	२४९,९६८,३८२	-	२३,११४,३३४	३३,१६०,८०९	-	२३,७९२,११९	९,८२३,०६६	१,३६८,१७०,९९२	-	१,३६८,१७०,९९२

संसार शर्मा  
वित्त प्रमुख

लिलामणि चौपाने  
प्रमुख कार्यकारी अधिकृत

ममता अधिकारी  
सञ्चालक

रामकृष्ण शर्मा वाले  
सञ्चालक

शशि सत्याल  
सामकेदार

महेश प्रसाद अधिकारी  
सञ्चालक

उमेश भगत प्रधानाङ्ग  
सञ्चालक

दिनेशराज जोशी  
सञ्चालक

आदर्शराज पाण्डे  
सञ्चालक

शशिराज पाण्डे  
अध्यक्ष

पि.के.ए. टि.आर. उपाध्याय एण्ड कम्पनी  
चार्टर्ड एकाउन्टेन्ट्स

ठेगाना : काम.न.पा.-३०, डिल्लीबजार, काठमाण्डौ  
मिति : ३ डिसेम्बर, २०२४



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. नगद प्रवाहको विवरण

१ श्रावण २०८० देखि ३१ असार २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

विवरण	यस वर्ष	गत वर्ष
कारोवार सञ्चालनबाट नगद प्रवाह		
व्याज आम्दानी	८६३,२४६,८२०	८८५,०८६,५८५
शुल्क तथा अन्य आम्दानी	२९,३८७,०२६	२५,८७०,१०३
लाभांश आम्दानी	-	-
अन्य संचालन कारोवार बाट आम्दानी	१,९६०,२५५	९,५६३,८९०
व्याज खर्च	(७४५,०९१,८६२)	(७७४,५३६,६९४)
कमिसन तथा शुल्क खर्च	(५४,४७८)	(१६९,९२७)
कर्मचारी खर्च	-	-
अन्य खर्च	(१११,२८०,६८१)	(११७,६०८,७०२)
सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	३८,१६७,०८०	२८,२०५,२५५
सञ्चालन सम्बन्धि चालू सम्पत्तिमा कमी/(बृद्धि)	(५३,२०९,६६०)	(२९६,५०९,३२४)
नेपाल राष्ट्र बैकमा रहेको मौज्दात	(४५,३९१,०१३)	(१०५,०८०,४८७)
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटी	९५,२००,०००	८५,७००,०००
ग्राहकलाई दिइएको कर्जा तथा सापटी	(१०१,९६२,७४७)	(२६,४,९५१,९५१)
अन्य सम्पत्ति	(१,०५५,९००)	(१२,१६८,८८६)
सञ्चालन सम्बन्धि चालू दायित्वमा कमी/(बृद्धि)	१९१,२१९,०३८	(२१३,९८६,६१५)
बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकम	(३७७,६२२,७३५)	८७,६७६,८९२
नेपाल राष्ट्र बैकलाई दिनु पर्ने बाँकी रकम	७,२७५,०६४	(६८७,८४१,६६१)
ग्राहकको निक्षेप	५६४,६३७,८९८	३८८,७७६,५१०
ऋण तथा सापटी	-	-
अन्य दायित्व	(३,०७१,१८९)	(२,५९८,३५६)
आयकर अधिको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	१७६,१७६,४५८	(४८२,२८२,६८५)
आयकर भुक्तानी	(१९,५२९,३४९)	(१३,५१८,९८०)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	१५६,६४७,१०९	(४९५,८०१,६६५)
लगानी कारोवारबाट नगद प्रवाह		
धितोपत्र लगानी खरीद	-	-
धितोपत्र लगानी विक्रीबाट प्राप्ति	३१,६५२,९३४	१६०,१७५,०५५
स्थिर सम्पत्तिको खरीद	(२६,४१४,११२)	(२१,१२६,६००)
स्थिर सम्पत्तिको विक्रीबाट प्राप्ति	३०८,२००	१,०५६,३००
अमूर्त सम्पत्तिको खरीद	(२,२६०,०००)	(५२४,३२०)
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ति	-	-
लगानी सम्पत्तिमा खरीद	(२,७३३,०००)	(११,८६९,६००)
लगानी सम्पत्तिको विक्रीबाट प्राप्ति	-	-
व्याज आम्दानी	१०४,३९१,५६५	११५,०१९,६३५
लाभांश आम्दानी	२,६७९,५६८	१,८२५,९५६
लगानी कारोवारमा भएको खुद नगद	१०७,६६२,१५६	२४४,५५६,४२७
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्ति	-	-
ऋणपत्रको भुक्तानी	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व निष्काशनबाट प्राप्ति	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-
लाभांश खर्च	(४९,५७५,००२)	(५१,२४८,४५५)
व्याज खर्च	-	-
अन्य प्राप्ति/भुक्तानी	(४९,५७५,००२)	(५१,२४८,४५५)
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	(४९,५७५,००२)	(५१,२४८,४५५)
नगद प्रवाहमा भएको खुद कमी/(बृद्धि)	२१४,६९७,२६३	(३०२,४९३,६९३)
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात (२०८० साउन १)	३५०,९५३,७७७	६५३,४४४,४७०
नगद तथा नगद समानमा विनिमय दर परिवर्तनको असर	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात (२०८१ आषाढ ३१)	५६५,६५१,०४०	३५०,९५३,७७७

संसार शर्मा वित्त प्रमुख	लिलामणि न्यौपाने प्रमुख कार्यकारी अधिकृत	ममता अधिकारी सञ्चालक	रामकृष्ण शर्मा वाग्ले सञ्चालक	शशि सत्याल साम्भेदार
महेश प्रसाद अधिकारी सञ्चालक	उमेश भगत प्रधानाङ्ग सञ्चालक	दिनेशराज जोशी सञ्चालक	आदर्शराज पाण्डे सञ्चालक	शशिराज पाण्डे अध्यक्ष
				पि.के.एफ. टि.आर. उपाध्याय एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स

ठेगाना : का.म.न.पा.-३०, डिल्लीबजार, काठमाण्डौ  
मिति : ३ डिसेम्बर, २०२४

# Shree Investment and Finance Co. Ltd.

## Notes Forming Part of Financial Statements for the year ended 31 Ashadh 2081 (15 July 2024)

### 1. Reporting Entity

Shree Investment & Finance Company Limited (SIFCO or the Company), is a limited liability publicly listed company registered with Office of Company Registrar in Nepal in the year 1994 (2051 BS). Registered office of the Company is situated at Dillibazar, Kathmandu, Nepal. The Company carries out commercial Banking activities and other financial services in Nepal under the license from Nepal Rastra Bank (NRB), The Central Company of Nepal as "Ga Class" (Class C) licensed financial institution.

SIFCO offers a wide range of banking services in Nepal which includes deposits, loans and advances, remittance, e-Banking, mobile Banking, etc.

### 2. Basis of Preparation

The financial statements of the Company have been prepared on accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB), Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) and in the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2080.

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

#### 2.1 Statement of Compliance

The financial statements have been prepared and approved by the Board of Directors in accordance with Nepal Financial Reporting Standards (NFRS) and as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) and in the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2080.

These policies have been consistently applied to all the years presented except otherwise stated.

#### 2.2 Reporting Period and Approval of Financial Statements

The Company follows the Nepalese financial year based on the Nepalese calendar. The corresponding dates for the English calendar are as follows:

Relevant Financial Statement	Nepalese Calendar Date / Period	English Calendar Date / Period
Comparative SFP* Date	31 Ashadh 2080	16 July 2023
Comparative reporting period	1 Shrawan 2079 - 31 Ashadh 2080	17 July 2022 - 16 July 2023
First NFRS SFP Date	31 Ashadh 2076	16 July 2019
Current NFRS reporting period	1 Shrawan 2080 - 31 Ashadh 2081	17 July 2023 - 15 July 2024

\*SFP = Statement of Financial Position

The Financial Statements for the year ended 31 Ashadh 2081 (15 July 2024) have been authorized for issue by the Board of Directors in its meeting held on Mansir 18, 2081 (December 3, 2024) and have recommended for approval of shareholders in the Annual General Meeting.



### 2.3 Functional and Presentation Currency

The financial statements are presented in Nepalese Rupees (NPR) which is also the Company's functional currency. All financial information presented in NPR has been rounded to the nearest rupee except indicated otherwise.

### 2.4 Use of Estimates, Assumptions and Judgements

The Management of the Company has made judgments, estimations and assumptions which affect the application of accounting policies and reported amounts of assets, liabilities, income and expenses that is required for the preparation of financial statements in conformity with Nepal Financial Reporting Standards (NFRS). The Management believes that the estimates used in the preparation of financial statements are prudent and reasonable. Estimates and underlying assumptions are reviewed on an ongoing basis. Necessary revisions to accounting estimates are recognized in the period in which such estimates are revised and in any future periods affected. Actual results may differ from these estimates.

Any revision in accounting estimate is recognized prospectively in present and future periods as required under NAS 8 Accounting Policies, Changes in Accounting Estimates and Error. Significant estimates, assumptions and judgments used in applying accounting policies which have material effect in financial statements are:

Impairment on loans and advances (Higher of provision for loan loss calculated as per NRB Directive and Impairment loss calculated as per NFRS based on carve out issued by ICAN to be mandatorily implemented till carve out period).

### 2.5 Changes in Accounting Policies

The Company is required to adopt and apply the accounting policies in conformity with NFRS. The accounting policies are applied consistently; changes, if any, are disclosed with the financial impact to the extent possible.

The Company, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Company is required to make judgments in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. This may later be determined that a different choice could have been more appropriate. The accounting policies have been included in the relevant notes for each item of the financial statements and the effect and nature of the changes, if any, have been disclosed.

### 2.6 New Standards Issued but not yet Effective

For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied. NFRS 9 has been applied only for the classification of Financial Instruments.

A new Financial Reporting Standard (NFRS 2018) has been pronounced by the ICAN on 11th Ashadh 2077. The NFRS 2018 contains some new standards with amendments to the existing standards.

NFRS 2018 introduces the new standard as mentioned hereunder which will be applicable from the date mentioned below

Standard	Applicable date
NFRS 17	16 July 2024

## 2.7 New Standards and Interpretation not adopted

There have been, and are expected to be, a number of significant changes to the Company's financial reporting as a result of amended or new accounting standards, specifically IFRSs, that have been or will be issued by the IASB. These standards will be applicable when adopted in Nepal. The most significant of these are as follows:

### 2.7.1 IFRS 9 'Financial Instruments'-Impairment

IFRS 9 'Financial Instruments' was issued by the IASB in July 2014 and effective internationally for the financials beginning on or after 1 January 2018. ASB Nepal endorsed NFRS 9 Financial Instruments with some exceptions, mainly in the impairment. Currently, the carve out issued by the Accounting Standard Board of Nepal has been used for impairment on loans and advances. The requirement of IFRS 9 is the Expected Credit Loss Model.

#### Expected Credit Loss Model (ECL) of Impairment

The Expected Credit Loss (ECL) model is a forward-looking model. The ECL estimates are unbiased, probability-weighted, and include supportable information about past events, current conditions, and forecasts of future economic conditions.

These have been issued under NFRS 2018 and are applicable from Fiscal Year 2081-82. Under the general approach, IFRS 9 recognizes three stage approach to measure expected credit losses and recognize interest income.

**Stage 1:** 12-month ECL – No significantly increased credit risk financial instruments that have not had a significant increase in credit risk since initial recognition require, at initial recognition a provision for ECL associated with the probability of default events occurring within the next 12 months (12-month ECL). For those financial assets with a remaining maturity of less than 12 months, a Probability of Default (PD) is used that corresponds to the remaining maturity. Interest will be calculated on the gross carrying amount of the financial asset before adjusting for ECL.

**Stage 2:** Lifetime ECL – Significantly increased credit risk in the event of a significant increase in credit risk since initial recognition, a provision is required for the lifetime ECL representing losses over the life of the financial instrument (lifetime ECL). Interest income will continue to be recognised on a gross basis.

**Stage 3:** Lifetime ECL – Defaulted Financial instruments that move into Stage 3 once credit impaired and purchases of credit impaired assets will require a lifetime provision. Interest income will be calculated based on the gross carrying amount of the financial asset less ECL.

The management is still assessing the potential impact on its financial statements if the Expected Credit Loss (ECL) model is introduced.



## 2.8 Discounting

When the realization of assets and settlement of obligation is for more than one year, the Company considers the discounting of such assets and liabilities where the impact is material. Various internal and external factors have been considered in determining the discount rate to be applied to the cash flows of the Company.

## 2.9 Reporting Pronouncements

The Company has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on 11th Ashadh 2077. The NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

However, the Institute of Chartered Accountants of Nepal (ICAN) vide its notice dated 2079.03.31 has resolved that Carve-outs in NFRS with Alternative Treatment and effective period shall be provided to the Banks and Financial Institutions regulated by NRB on the specific recommendation of ASB. Details of carve outs provided are as follows.

### 2.9.1 NFRS 9: Financial Instruments: Recognition and Measurement

#### a) Impairment and collectability of financial assets measured at amortised cost

As per Para 5.5, an entity shall assess at the end of each reporting period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortized cost is impaired. If any such evidence exists, they shall apply paragraph 5 (given below) to determine the amount of any impairment loss unless the entity is a Bank and Financial Institution registered as per Bank and Financial Institution Act 2073. Such entities shall measure impairment loss on loan and advances as the higher of amount derived as per the norms prescribed by the Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 5 (given below) and shall apply paragraph 5 (given below) to measure the impairment loss on financial assets other than loan and advances.

If there is objective evidence that an impairment loss on financial assets measured at amortized cost has been incurred, the amount of the loss is measured as the difference between the asset's carrying amount and the present value of estimated future cash flows (excluding future credit losses that have not been incurred) discounted at the financial asset's original effective interest rate (i.e., the effective interest rate computed at initial recognition). The carrying amount of the assets shall be reduced either directly or through use of an allowance account. The amount of the loss shall be recognized in profit of loss.

The carve out is not optional and has been provided until FY 2080-81 (i.e., FY 2023-24). Company will measure the impairment of loan and advances to customers as higher of the impairment as assessed under NFRS or as per the norms prescribed by Nepal Rastra Bank. The provision is mandatory where impairment under NFRS and impairment under NRB norms has been disclosed for comparison and the higher of the two is charged as impairment and recognized in the financial statements.



**b) Impracticability to determine transaction cost of all previous years which is the part of effective interest rate**

In para 5.4, effective interest rate is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial assets or financial liability to the gross carrying amount of a financial asset or to the amortized cost of a financial liability. When calculating the effective interest rate, an entity shall estimate the expected cash flows by considering all the contractual terms of the financial instruments (for example, prepayment, extension, call and similar options) but shall not consider the expected credit losses. The calculation includes all fees and points paid or received unless it is immaterial or impracticable to determine reliably, between parties to the contract that are an integral part of the effective interest rate (Para B5.4.1 – B5.4.3), transaction costs, and all other premiums or discounts. There is a presumption that cash flows and the expected life of a group of similar financial instruments can be estimated reliably. However, in those rare cases when it is not possible to reliably estimate the cash flows or the expected life of a financial instrument (or group of financial instruments), the entity shall use the contractual cash flows over the full contractual term of the financial instruments (or group of financial instruments). This carve out is optional and has been provided for the FY 2080-81 (i.e., FY 2023-24).

**2.10 Going Concern**

The financial statements are prepared on the assumption that the Company is a going concern as the directors are satisfied that the Company have the resources to continue in operation for the foreseeable future. In making the assessment, the directors have considered a wide range of information related to present and future conditions including the impact of economic situation in the operations and the future projections of profitability, cash flows and capital resources.

**2.11 Materiality**

The Company for the preparation of financial statements determines materiality based on the nature or magnitude, or both. Materiality is a pervasive constraint in financial reporting because it is pertinent to all the qualitative characteristics.

**2.12 Comparative Figures**

The Company has regrouped/rearranged the previous year's figures wherever necessary.

**2.13 Limitation of NFRS Implementation**

Wherever the information is not adequately available, and/or it is impracticable to develop the, such an exception to NFRS implementation has been noted and disclosed in respective sections.

**3. Significant Accounting Policies**

**3.1 Basis of Measurement**

The financial statements have been prepared under the historical cost convention modified to include the fair valuation to the extent required or permitted under NFRS as set out in the relevant accounting policies. Financial information recorded and reported to comply with





Directive of Nepal Rastra Bank and relevant business practices followed by the Company are disclosed separately, where there have been deviations with recognition and presentation criteria of NFRS.

### 3.2 Cash and Cash Equivalent

For the purposes of the cash flow statement, cash comprises cash on hand and demand deposits and cash equivalents comprising highly liquid investments that are convertible into cash with an insignificant risk of changes in value with original maturities of three months or less.

### 3.3 Financial Instruments: Financial Assets and Financial Liabilities

#### 3.3.1 Recognition

The Company recognizes financial assets and liabilities when it becomes a party to the terms of the contract, which is the trade date or the settlement date.

#### Financial assets and liabilities

The Company applies NFRS 7, NFRS 9 and NAS 39 for the recognition, and de-recognition of financial assets and financial liabilities, the impairment of financial assets, and hedge accounting. The Financial Instrument has been classified in line with the provision of NFRS 9 as mentioned in chapter 4(Classification).

#### Financial asset is any asset that is:

- a. **Cash.**
- b. **an equity instrument of another entity.**
- c. **a contractual right:**
  - to receive cash or another financial asset from another entity; or
  - to exchange financial assets or financial liabilities with another entity under conditions that are potentially favourable to the entity; or
- d. **a contract that will or may be settled in the entity's own equity instruments and is:**
  - a non-derivative for which the entity is or may be obliged to receive a variable number of the entity's own equity instruments; or
  - a derivative that will or may be settled other than by the exchange of a fixed amount of cash or another financial asset for a fixed number of the entity's own equity instruments.

#### A financial liability is any liability that is:

- a. **contractual obligation:**
  - to deliver cash or another financial asset to another entity; or
  - to exchange financial assets or financial liabilities with another entity under conditions that are potentially unfavourable to the entity; or
- b. **a contract that will or may be settled in the entity's own equity instruments and is:**
  - a non-derivative for which the entity is or may be obliged to deliver a variable number of the entity's own equity instruments; or

- a derivative that will or may be settled other than by the exchange of a fixed amount of cash or another financial asset for a fixed number of the entity's own equity instruments.

### 3.3.2 Classification and measurement

Financial assets are classified under below categories as required by NFRS 9, namely,

	<b>NFRS 9 classification - Financial Assets</b>	<b>Subsequent measurement</b>
1	Held at fair value through Profit or Loss	At Fair Value – through Profit or Loss
2	Held at fair value through Other Comprehensive Income	Fair Value through Other Comprehensive Income
3	Held at amortised cost using effective interest rate	At Amortised cost using effective interest rate

Financial Liabilities are classified under below categories as required by NFRS 9, namely,

	<b>NFRS 9 classification - Financial Liabilities</b>	<b>Subsequent measurement</b>
1	Held at fair value through Profit or Loss	At fair value through Profit or Loss
2	Held at amortised cost using effective interest rate	At Amortised cost using effective interest rate

At initial recognition, the Company measures financial instruments (financial assets and liabilities) at its fair value plus, in the case of a financial asset not at fair value through profit or loss, transaction costs that are directly attributable to the acquisition of the financial asset. Transaction costs of financial assets carried at fair value through profit or loss are expensed in profit or loss.

### 3.3.3 De-recognition

The Company derecognizes a financial asset, or a portion of a financial asset, from its financial statements where the contractual rights to cash flows from the asset have expired, or have been transferred, usually by sale, and with them either substantially all the risks and rewards of the asset or significant risks and rewards, along with the unconditional ability to sell or pledge the asset.

Financial liabilities are derecognized when the liability has been settled, has expired or has been extinguished.

### 3.3.4 Determination of fair value

The Company applies NFRS 9. All financial instruments are initially recognized at fair value on the date of initial recognition and, depending on the classification of the asset or liability, may continue to be held at fair value either through profit or loss or other comprehensive income. The fair value of a financial instrument is the price that would be received to sell an asset or paid to transfer a liability in an orderly transaction between market participants at the measurement date.

Wherever possible, fair value is determined by reference to a quoted market price for that instrument. For many of the Company's financial assets and liabilities, quoted prices are not available, and valuation models are used to estimate fair value. The models calculate the expected cash flows under the terms of each specific contract, and then discount these values back to a present value based on interest rate yields and volatility of currency rates.



The financial liabilities are measured at amortized cost using an effective interest rate. On initial recognition, it is presumed that the transaction price is the fair value unless there is observable information available in an active market to the contrary. The best evidence of an instrument's fair value on initial recognition is typically the transaction price.

Various factors influence the availability of observable inputs, and these may vary from product to product and change over time. Factors include the depth of activity in the relevant market, the type of product, whether the product is new and not widely traded in the marketplace, the maturity of market modelling and the nature of the transaction (bespoke or generic). To the extent that valuation is based on models or inputs that are not observable in the market, the determination of fair value can be more subjective, dependent on the significance of the unobservable input to the overall valuation. Unobservable inputs are determined based on the best information available, for example by reference to similar assets, similar maturities or other analytical techniques.

The sensitivity of valuations used in the financial statements to possible changes in significant unobservable inputs is not applicable to the Company.

### **Critical accounting estimates and judgements**

The valuation of financial instruments often involves a significant degree of judgement and complexity, in particular where valuation models make use of unobservable inputs ('Level 3' assets and liabilities). This note provides information on these instruments, including the related unrealized gains and losses recognized in the period, a description of significant valuation techniques and unobservable inputs, and a sensitivity analysis.

### **Fair Value Hierarchy**

NFRS 13 Fair Value Measurement requires an entity to classify its assets and liabilities according to a hierarchy that reflects the observe ability of significant market inputs. The three levels of the fair value hierarchy are defined below.

#### **Level 1- Valuation Technique using quoted market prices.**

Assets and liabilities are classified as Level 1 if their value is observable in an active market. Such instruments are valued by reference to unadjusted quoted prices for identical assets or liabilities in active markets where the quoted price is readily available, and the price represents actual and regularly occurring market transactions. An active market is one in which transactions occur with sufficient volume and frequency to provide pricing information on an ongoing basis.

#### **Level 2- Valuation technique using observable inputs.**

Assets and liabilities classified as Level 2 have been valued using models whose inputs are observable in an active market. Valuations based on observable inputs use market standard pricing techniques and are commonly traded in markets where all the significant inputs are observable.

#### **Level 3- Valuation technique using significant unobservable inputs.**

Assets and liabilities are classified as Level 3 if their valuation incorporates significant inputs that are not based on observable market data (unobservable inputs). A valuation

input is considered observable if it can be directly observed from transactions in an active market, or if there is compelling external evidence demonstrating an executable exit price. Unobservable input levels are generally determined via reference to observable inputs, historical observations or using other analytical techniques. These are financial instruments valued using valuation techniques where one or more significant inputs are unobservable.

### 3.3.5 Impairment

#### (A) Impairment of financial assets held at amortized costs

Impairment of financial assets is considered when the carrying values of the assets are more than the recoverable amount from the assets. Impairment is tested for all financial assets except those measured at fair value.

Impairment of loans and advances to customers and Company and financial institutions

#### i) As per NFRS 9

An entity shall measure the loss allowance for a financial instrument at an amount equal to the lifetime expected credit losses if the credit risk on that financial instrument has increased significantly since initial recognition. Impairment allowances that are calculated on individual loans or on groups of loans assessed collectively are recorded as charges to the profit or loss and are recorded against the carrying amount of impaired loans on the statement of financial position. Losses, which may arise from future events, are not recognized.

#### Individually assessed loans and advances

Loans and advances to customers with significant value (Top 50 borrowers and borrowers classified as bad as per Nepal Rastra Bank Directive) are assessed for individual impairment test. The recoverable value of a loan is estimated based on realizable value of collateral and the conduct of the borrower/past experience of the Company. The factors considered in determining whether a loan is individually significant for the purposes of assessing impairment include the size of the loan, the number of loans in the portfolio, and the importance of the individual loan relationship, and how this is managed. Loans that are determined to be individually significant based on the above and other relevant factors are individually assessed for impairment, except when volumes of defaults and losses are sufficient to justify treatment under a collective methodology. Loans considered as individually significant are typically for corporate and commercial customers, are for larger amounts and are managed on an individual basis. For these loans, the group considers on a case-by-case basis at each reporting date whether there is any objective evidence that a loan is impaired. The criteria used to make this assessment include:

- Known cash flow difficulties experienced by the borrower.
- Contractual payments of either principal or interest being past due for more than 90 days
- The probability that the borrower will enter bankruptcy or other financial realisation.
- A concession granted to the borrower for economic or legal reasons relating to



the borrower's financial difficulty that results in forgiveness or postponement of principal, interest, or fees, where the concession is not insignificant; and

- There has been deterioration in the financial condition or outlook of the borrower such that its ability to repay is considered doubtful. For loans where objective evidence of impairment exists, impairment losses are determined considering the following factors:
  - The group's aggregate exposure to the customer
  - The viability of the customer's business model and their capacity to trade successfully out of financial difficulties and generate sufficient cash flow to service debt obligations
  - The amount and timing of expected receipts and recoveries
  - The likely dividend available on liquidation or bankruptcy
  - The extent of other creditors' commitments ranking ahead of, or pari-passu with, the group and the likelihood of other creditors continuing to support the company
  - The complexity of determining the aggregate amount and ranking of all creditors' claims and the extent to which legal and insurance uncertainties are evident
- The realisable value of security (or other credit mitigants) and likelihood of successful repossession
- The likely costs of obtaining and selling collateral as part of foreclosure
- The ability of the borrower to obtain, and make payments in, the currency of the loan if not denominated in local currency; and
- When available, the secondary market price of the debt.

The determination of the realizable value of security is based on the market value at the time the impairment assessment is performed. The value is not adjusted for expected future changes in market prices, though adjustments are made to reflect local conditions such as forced sale discounts. Impairment losses are calculated by discounting the expected future cash flows of a loan, which includes expected future receipts of contractual interest, at the loan's original effective interest rate and comparing the resultant present value with the loan's current carrying amount. The impairment allowances on individually significant accounts are reviewed at least quarterly and more regularly when circumstances require.

### **Collectively assessed loans and advances**

Impairment is assessed collectively to cover losses, which have been incurred but have not yet been identified on loans subject to individual assessment or for homogeneous groups of loans that are not considered individually significant. Retail lending portfolios are generally assessed for impairment collectively as the portfolios are generally large homogeneous loan pools. Individually assessed loans for which no evidence of impairment has been specifically identified on an individual basis are grouped together according to their credit risk characteristics for a collective impairment assessment. These credit risk characteristics may include type of business involved, type of products offered, security obtained or other relevant factors. This assessment captures impairment losses that the Company has incurred because of events occurring before the balance sheet date, which the Company is not able

to identify on an individual loan basis, and that can be reliably estimated. When information becomes available which identifies losses on individual loans within the group, those loans are removed from the group and assessed individually. The collective impairment allowance is determined after considering:

- Historical loss experience in portfolios of similar credit risk characteristics (for example, by industry sector, loan grade or product).
- The estimated period between a loss occurring and the loss being identified and evidenced by the establishment of an appropriate allowance against the individual loan; and
- Management's judgement as to whether current economic and credit conditions are such that the actual level of inherent losses at the reporting date is likely to be greater or less than that suggested by historical experience. The period between an impairment occurring and its identification is estimated by local management for each identified portfolio based on economic and market conditions, customer behaviour, portfolio management information, credit management techniques and collection and recovery experiences in the market.
- Statistical methods are used to determine collective impairment losses for homogeneous groups of loans not considered individually significant.

#### **i. Impairment model under Nepal Rastra Bank Directives**

Impairment in respect of loans and advances are based on management's assessment of the degree of possible losses of the loans and advances, and subject to the minimum impairment prescribed in NRB Directives. Impairment is charged for possible losses on loans and advances at 1.20% to 100% based on classification of loans and advances, overdraft and bills purchased in accordance with NRB directives, which is principally based on the overdue criteria of the receivables.

#### **ii. Policy adopted**

As per the carve out notice issued by ICAN, the Company has measured impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per para 5 of Carve out notice (mentioned in para 2.9.1 above).

#### **Reversals of impairment**

If the amount of an impairment loss decreases in a subsequent period, and the decrease can be related objectively to an event occurring after the impairment was recognized, the excess is written back by reducing the loan impairment allowance account accordingly. The write-back is recognized in the Statement of Profit or loss.

#### **Write-off of loans and advances**

Loans (and the related impairment allowance accounts) are normally written off, either partially or in full, when there is no realistic prospect of recovery. Where loans are secured, this is generally after receipt of any proceeds from the realization of security. In circumstances where the net realizable value of any collateral has been determined and there is no reasonable expectation of further recovery, write-off may be earlier.





**(B) Available for sale financial instruments**

- Available-for-sale debt securities. In assessing objective evidence of impairment at the reporting date, the Company considers all available evidence, including observable data or information about events specifically relating to the securities, which may result in a shortfall in the recovery of future cash flows. Financial difficulties of the issuer, as well as other factors such as information about the issuers' liquidity, business and financial risk exposures, levels of and trends in default for similar financial assets, national and local economic trends and conditions, and the fair value of collateral and guarantees may be considered individually, or in combination, to determine if there is objective evidence of impairment. In addition, the performance of underlying collateral and the extent and depth of market price declines is relevant when assessing objective evidence of impairment of available-for-sale securities. The primary indicators of potential impairment are considered to be adverse fair value movements and the disappearance of an active market for a security, while changes in credit ratings are of secondary importance.
- Available-for-sale equity securities. Objective evidence of impairment may include specific information about the issuer as detailed above but may also include information about significant changes in technology, markets, economics, or the law that provides evidence that the cost of the equity securities may not be recovered. A significant or prolonged decline in the fair value of the equity below its cost is also objective evidence of impairment. In assessing whether it is significant, the decline in fair value is evaluated against the original cost of the asset at initial recognition. In assessing whether it is prolonged, the decline is evaluated against the continuous period in which the fair value of the asset has been below its original cost at initial recognition.

Once an impairment loss has been recognised, the subsequent accounting treatment for changes in the fair value of that asset depends on the type of asset:

- For an available-for-sale debt security, a subsequent decline in the fair value of the instrument is recognised in profit or loss when there is objective evidence of impairment as a result of further decreases in the estimated future cash flows of the financial asset. Where there is no further objective evidence of impairment, the decline in the fair value of the financial asset is recognised in other comprehensive income. If the fair value of a debt security increases in a subsequent period, and the increase can be objectively related to an event occurring after the impairment loss was recognised in profit or loss, or the instrument is no longer impaired, the impairment loss is reversed through profit or loss.
- For an available-for-sale equity security, all subsequent increases in the fair value of the instrument are treated as a revaluation and are recognised in other comprehensive income. Impairment losses recognised on the equity security are not reversed through profit or loss. Subsequent decreases in the fair value of the available-for-sale equity security are recognised in profit or loss to the extent that further cumulative impairment losses have been incurred.

### 3.3.6 Offsetting of financial assets and financial liabilities

Financial assets and financial liabilities are offset, and the net amount is reported in the balance sheet when there is a legally enforceable right to offset the recognized amounts and there is an intention to settle on a net basis or realize the asset and settle the liability simultaneously ('the offset criteria').

## 3.4 Property and Equipment

### a. Recognition and Measurement

The cost of an item of property and equipment shall be recognized as an asset, initially recognized at cost, if, and only if:

- it is probable that future economic benefits associated with the item will flow to the entity; and
- the cost of the item can be measured reliably.

Cost includes purchase price including any non-refundable taxes after deducting volume rebates and trade discounts and such other costs that are incurred to bring asset to location and condition to be operating in a manner intended by management.

The cost of self-constructed assets includes the following:

- the cost of materials and direct labor.
- any other costs directly attributable to bringing the assets to a working condition for their intended use.
- when the Company has an obligation to remove the asset or restore the site, an estimate of the costs of dismantling and removing the items and restoring the site on which they are located; and
- Capitalized borrowing costs for qualifying assets.

The Company adopts a cost model for entire class of property and equipment. Neither class of the property and equipment are measured at revaluation model nor is their fair value measured at the reporting date. The items of property and equipment are measured at cost less accumulated depreciation and any accumulated impairment losses.

Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of that equipment.

Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the Company. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred. Any gain or loss on disposal of an item of property and equipment (calculated as the difference between the net proceeds from disposal and the carrying amount of the item) is recognized within other income in profit or loss.

Assets with a value of less than Rs. 5,000 are charged off to revenue irrespective of their useful life in the year of purchase.



## b. Depreciation

Class of assets	Useful life
Computer	5 Years
Furniture and Fixture	10 Years
Office Equipment	10Years
Other Fixed Assets	10 Years
Vehicle	10 Years
Building	50 Years
Leasehold	15 years or lease period whichever is lower
Software	Over the contract period (5 years if contract period not available)

Depreciation on other assets is calculated using the straight- line method to allocate their cost to their residual values over their estimated useful life as per management judgement as follows:

## c. De-recognition

The carrying amount of Property and Equipment shall be derecognized on disposal or when no future economic benefits are expected from its use or disposal. The gain or loss arising from the de-recognition of an item of property and equipment shall be included in profit or loss when the item is derecognized except for sales & lease back transaction. The gain shall not be classified as revenue.

The depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any.

## 3.5 Goodwill and Intangible Assets

### Goodwill

Any excess of the cost of acquisition over the fair values of the identifiable net assets acquired in Business Combination is recognized as goodwill. Following initial recognition, goodwill is measured at cost less any accumulated impairment losses.

Goodwill is reviewed for impairment annually, or more frequently, if events or changes in circumstances indicate that the carrying value may be impaired.

### Intangible Assets

Intangible assets other than goodwill are accounted for in accordance with NAS 38 Intangible Assets and NAS 36 Impairment of Assets.

Intangible assets include software and licenses. They are initially recognized when they are separable or arise from contractual or other legal rights, the cost can be measured reliably and, in the case of intangible assets not acquired in a business combination, where it is probable that future economic benefits attributable to the assets will flow from their use.

Intangible assets are stated at cost (which is, in the case of assets acquired in a business combination, the acquisition date fair value) less accumulated amortization and impairment, if any. These are amortized over their useful lives in a manner that reflects the pattern to which they contribute to future cash flows.

Intangible assets are reviewed for impairment when there are indications that impairment may have occurred.

Determining the estimated useful lives of intangible assets requires an analysis of circumstances. The assessment of whether an asset is exhibiting indicators of impairment as well as the calculation of impairment, which requires the estimation of future cash flows and fair values less costs to sell, also requires the preparation of cash flow forecasts and fair values for assets that may not be regularly bought and sold.

### **Computer software**

Acquired computer software licenses are capitalized on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalized where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortized on the basis of expected useful life. Costs associated with maintaining software are recognized as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. If an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

Software is amortized on a straight-line basis in profit or loss over its estimated useful life, from the date that it is available for use. The estimated useful life of software for the current and comparative periods is five years

Amortization methods, useful lives and residual values are reviewed at each reporting date and adjusted if appropriate.

## **3.6 Investment Property/Non-Current Assets Held for Sale**

### **Investment Property**

Investment properties include land or land and buildings other than those classified as property and equipment and non-current assets held for sale. Generally, it includes land, land and buildings acquired by the Company as non-Banking assets but not sold as on the reporting date.

The Company holds investment property that has been acquired through enforcement of security over the loans and advances.

### **Non-Current Assets Held for Sale**

Non-current assets (such as property) and disposal groups (including both the assets and liabilities of the disposal groups) are classified as held for sale and measured at the lower of their carrying amount and fair value less cost to sell when: (i) their carrying amounts will be recovered principally through sale; (ii) they are available-for-sale in their present condition; and (iii) their sale is highly probable.

Immediately before the initial classification as held for sale, the carrying amounts of the assets (or assets and liabilities in a disposal group) are measured in accordance with the applicable accounting policies described above.

## **3.7 Income Taxes**

The Company applies NAS 12 Income Taxes in accounting for taxes on income. Income tax payable on taxable profits (Current Tax) is recognized as an expense in the period in which the profits arise. Withholding taxes are also treated as income taxes. Income tax recoverable on tax allowable losses is recognized as a current tax asset only to the extent that it is regarded as recoverable by offset against taxable profits arising in the current or



prior period. Current tax is measured using tax rates and tax laws that have been enacted or substantively enacted at the statement of financial position date.

Deferred tax is provided in full, using the assets and liability method, on temporary differences arising from the differences between the tax bases of assets and liabilities and their carrying amounts in the consolidated financial statements. Deferred tax is determined using tax rates and legislation enacted or substantively enacted by the statement of financial position date, which are expected to apply when the deferred tax asset is realized, or the deferred tax liability is settled. Deferred tax assets and liabilities are only offset when there is both a legal right to set-off and an intention to settle on a net basis.

Critical accounting estimates and judgments: The Company is subject to corporate income taxes under the Income Tax Act 2058. There may be many transactions and calculations for which the ultimate tax treatment is uncertain and cannot be determined until resolution has been reached with the relevant tax authority. Liabilities relating to these matters are based on estimates of whether additional taxes will be due after taking into account external advice where appropriate.

Deferred tax assets have been recognized based on business profit forecasts. Further detail on the recognition of deferred tax assets is provided in the deferred tax assets and liabilities section of this tax note.

### 3.8 Provisions

The Company applies NAS 37 Provisions, Contingent Liabilities and Contingent Assets in accounting for non-financial liabilities.

Provisions are recognized for present obligations arising as consequences of past events where it is more likely than not that a transfer of economic benefit will be necessary to settle the obligation, which can be reliably estimated. Provision is made for the anticipated costs when an obligation exists.

### 3.9 Revenue Recognition

Revenue is the gross inflow of economic benefits during the period arising from the course of the ordinary activities of an entity when those inflows result in increases in equity, other than increases relating to contributions from equity participants. Revenue is recognized to the extent that it is probable that the economic benefits will flow to the Company and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognized.

#### 3.9.1 Interest Income

Interest income includes interest income on accrual basis from loan and advance to borrowers, loans, and investment in government securities, investment in NRB bond, and interest on investment securities measured at fair value.

##### a) Guideline on Recognition of Interest Income, 2019 by NRB.

Criteria for determining loans on which interest no longer be recognized to the profit or loss account but shall be suspended

Guideline issued by NRB on interest income recognition defines certain criteria for determining loans on which interest no longer be recognized to the profit or loss account but shall be suspended. These criteria are as follows:

- a. Loans where there is reasonable doubt about the ultimate collectability of principal or interest.
- b. Loans against which individual impairment i.e., lifetime impairment as per NFRS 9 has been made.
- c. Loans where contractual payments of principal and/or interest are more than 3 months in arrears and where the “net realizable value” of security is insufficient to cover payment of principal and accrued interest.
- d. Loans where contractual payments of principal and/or interest are more than 12 months in arrears, irrespective of the net realizable value of collateral.
- e. Overdrafts and other short-term facilities which have not been settled after the expiry of the loan and even not renewed within 3 months of the expiry, and where the net realizable value of security is insufficient to cover payment of principal and accrued interest.
- f. Overdrafts and other short-term facilities which have not been settled after the expiry of the loan and even not renewed within 12 months of the expiry, irrespective of the net realizable value of collateral.

#### **Criteria to cease the accrual of interest**

Bank and Financial Institutions shall accrue the interest on loan although it has been decided to suspend the recognition of income. However, BFIs shall cease to accrue interest on loan, in case where contractual payments of principal and/or interest of the loan are due for more than 12 months and the “net realizable value” of security is insufficient to cover payment of principal and accrued interest. Cessation of accrual of interest for accounting purpose shall not preclude an entity to continue to accrue interest on a memorandum basis for legal enforcement purposes unless the loan is written off.

#### **3.9.2 Fee and Commission Income**

Fees and Commission Income being the transaction costs integral to the effective interest rate on financial assets. However, as per the Carve out issued by ICAN regarding the treatment of fee and commission in EIR rate, fees to be considered for EIR computation unless it is impracticable to determine reliably. Since such transaction costs are not identifiable for separate customers and therefore being impracticable, they have not been considered when computing EIR. Other fees and commission income are recognized on an accrual basis.

#### **3.9.3 Dividend Income**

Dividend incomes are recognized when the right to receive such dividend is established. Usually this is the ex-dividend date for equity securities.

### **3.10 Interest Expense**

Interest expense on all financial liabilities including deposits is recognized in profit or loss using an effective interest rate method. The interest expense on all trading liabilities is considered to be incidental to the Company’s trading operations and is presented together with all other changes in fair value of trading assets and liabilities in net trading income.





### 3.11 Impairment of non-financial Assets:

Company assess at each reporting date whether there is an indication that an asset may be impaired. If any such indication exists, the Company estimates the recoverable amount which is higher of Fair Value less cost to sell or value in use. Where the carrying amount exceeds its recoverable amount, assets are considered impaired and are written down to recoverable amount.

### 3.12 Employee Benefit

The Company applies NAS 19 Employee benefits for accounting most of the components of staff costs.

#### Short-term employee benefits

Salaries, allowances, socials security expenses, performance bonuses as provided in the law and other employee-related expenses are recognized over the period in which the employees provide services to which the payments relate.

#### Post-retirement benefits - Defined Contribution Scheme

The Company provides provident fund contribution as post-retirement benefits under defined contribution scheme. A percentage of the basic salary is paid into the scheme on monthly basis. Company recognizes contributions due in respect of the accounting period to profit and loss. Any contributions unpaid at the reporting date are included as a liability.

The Company provides gratuity for the staff who have joined the Company on or after 4 September 2017 under defined contribution schemes at the rate of 8.33% of basic salary.

#### Post-retirement benefits - Defined Benefit Schemes

The Company continues to operate gratuity (for employees who joined before 4 September 2017), accumulated annual leave payments and sick leave payments as post-retirement benefits as defined benefit schemes. For employees who joined the Company before 4 September 2017, gratuity liability is based on number of completed years of service. Such scheme Liabilities under each of those schemes are valued at fair value using actuarial re-measurement. Company presents obligation less the fair value of the assets after applying the asset ceiling test. Company intends to fund the liabilities with scheme assets, though there are no scheme assets as at reporting date.

Changes in scheme liabilities or assets (re-measurements) that do not arise from regular service costs, net interest on net defined benefit liabilities or assets, settlements, or contributions to the scheme, are recognized in other comprehensive income, except for leave compensations that are taken directly to the profit or loss.

Re-measurements comprise experience adjustments (differences between previous actuarial assumptions and what has actually occurred), the effects of changes in actuarial assumptions, return on scheme assets (excluding amounts included in the interest on the assets) and any changes in the effect of the asset ceiling restriction (excluding amounts included in the interest on the restriction).

### 3.13 Leases

At inception of a contract, the Company assesses whether a contract is, or contains, a lease. A contract is, or contains, a lease if the contract conveys the right to control the use of an identified asset for a period in exchange for consideration. To assess whether a contract

conveys the right to control the use of an identified asset, the Company uses the definition of a lease in NFRS 16.

At commencement or on modification of a contract that contains a lease component, the Company allocates consideration in the contract to each lease component based on its relative stand-alone price. However, for leases of branches and office premises the Company has elected not to separate non-lease components and accounts for the lease and non-lease components as a single lease component.

The Company recognizes a right-of-use asset and a lease liability at the lease commencement date. The right-of-use asset is initially measured at cost, which comprises the initial amount of the lease liability adjusted for any lease payments made at or before the commencement date, plus any initial direct costs incurred and an estimate of costs to dismantle and remove any improvements made to branches or office premises.

The right-of-use asset is subsequently depreciated using the straight-line method from the commencement date to the end of the lease term. In addition, the right-of-use asset is periodically reduced by impairment losses, if any, and adjusted for certain re-measurements of the lease liability.

The lease liability is initially measured at the present value of the lease payments that are not paid at the commencement date, discounted using the interest rate implicit in the lease or, if that rate cannot be readily determined, Company's incremental borrowing rate. Generally, the Company uses its incremental borrowing rate as the discount rate.

The average cost of funds of Company till the date of signing any lease contract has been considered as its incremental borrowing rate.

Lease payments included in the measurement of the lease liability comprise the following:

- fixed payments, including in-substance fixed payments, less any lease incentives receivable.
- variable lease payments that depend on an index or a rate, initially measured using the index or rate as at the commencement date.
- amounts expected to be payable under a residual value guarantee; and
- the exercise price under a purchase option that the Company is reasonably certain to exercise, lease payments in an optional renewal period if the Company is reasonably certain to exercise an extension option, and penalties for early termination of a lease unless the Company is reasonably certain not to terminate early.

The lease liability is measured at amortized cost using the effective interest method. It is re-measured when there is a change in future lease payments arising from a change in an index or rate, if there is a change in the Company's estimate of the amount expected to be payable under a residual value guarantee, if the Company changes its assessment of whether it will exercise a purchase, extension or termination option or if there is a revised in-substance fixed lease payment.

When the lease liability is re-measured in this way, a corresponding adjustment is made to the carrying amount of the right-of-use asset or is recorded in profit or loss if the carrying amount of the right-of-use asset has been reduced to zero.

The Company presents right-of-use assets under Property and Equipment (Note 4.13) and lease liabilities under other liabilities (Note 4.23) separately in the Statement of Financial Position.



The interest expenses on lease liability have been presented under interest expenses (Note 4.30) and depreciation charges on right of use assets Depreciation and Amortization (Note 4.38) in the statement of profit or loss.

### **3.14 Share Capital and Reserves**

The Company classifies capital instruments as financial liabilities or equity instruments in accordance with the substance of the contractual terms of the instruments. Equity is defined as residual interest in the total assets of the Company after deducting all its liabilities. Common shares are classified as equity of the Company and distributions thereon are presented in a statement of changes in equity.

Dividends on ordinary shares and preference shares classified as equity are recognized in equity in the period in which they are declared. Incremental costs directly attributable to the issue of an equity instrument are deducted from the initial measurement of the equity instruments considering the tax benefits achieved thereon. The reserves include retained earnings and other statutory reserves such as general reserve, foreign exchange equalization reserve, regulatory reserve, investment adjustment reserve, CSR reserve etc.

### **3.15 Earnings per Share including diluted earnings per share**

The calculation of basic earnings per share is based on the profit attributable to equity holders of the Company and the basic weighted average number of shares. When calculating the diluted earnings per share, the weighted average number of shares in issue is adjusted for the effects of all diluted potential ordinary shares held in respect of the Company.



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. वित्तीय विवरणहरूसँग सम्बन्धित अनुसूचीहरू

नगद तथा नगद समान		रकम रु. मा अनुसूची ४.१	
विवरण	यस वर्ष	गत वर्ष	
नगद मौज्जात	७१,२२०,८१५	९५,३९६,३८३	
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३८४,५२१,१०७	२५५,५५७,३९५	
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	-	-	
अन्य	१०९,९०९,११८	-	
जम्मा	५६५,६५१,०४०	३५०,९५३,७७७	

नगद र नगद समानको fair value यसको किताबी मूल्य हो । भल्तमा राखिएको नगदको भौतिक तथा वित्तीय जोखिम न्यूनीकरणको लागि वीमा गरिएको छ । तरलता र व्यावसायीक आवश्यकताका आधारमा भल्तमा रकमको व्यवस्थापन गरिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थामा राखिएको अन्तिम मौज्जात रहेको छ । साथै नगद तथा नगद समान अन्तर्गत "अन्य" मा ९० दिन सम्मको ट्रेजरी बिल्सलाई समेत पर्दछ ।

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने रकम		अनुसूची ४.२	
विवरण	यस वर्ष	गत वर्ष	
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	३५८,५७२,०३५	३१३,१८१,०२२	
पुनः बिक्री सम्भौता अन्तर्गत खरिद गरिएको धितोपत्र	-	-	
नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकि वक्यौता रकम	९५,४०५	९५,४०५	
जम्मा	३५८,६६७,४४०	३१३,२७६,४२७	

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातको fair value यसको किताबी रकम हो । एकीकृत निर्देशिका नं. १३ (१) बमोजिम नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात मुख्यतः अनिवार्य मौज्जात सम्बन्धि व्यवस्था अनुरूप राखिएको हो । नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकि वक्यौता रकम अन्तर्गत भैरहवा र बिराटनगर शाखाको नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात पर्दछ ।

बैंक तथा वित्तीय संस्थामा मौज्जात		अनुसूची ४.३	
विवरण	यस वर्ष	गत वर्ष	
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-	
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-	
घटाउने: नोकसानी ब्यवस्था	-	-	
जम्मा	-	-	

बैंक तथा वित्तीय संस्थामा मौज्जात		अनुसूची ४.४	
विवरण	यस वर्ष	गत वर्ष	
व्यापारिक प्रयोजनको लागि धारण			
व्याजदर स्वाप	-	-	
मुद्रा स्वाप	-	-	
अग्रिम बिनिमय सम्भौता	-	-	
अन्य	-	-	
जोखिम व्यवस्थापनको निम्ति धारण			
व्याजदर स्वाप	-	-	
मुद्रा स्वाप	-	-	
अग्रिम बिनिमय सम्भौता	-	-	
अन्य	-	-	
जम्मा	-	-	



रकम रू. मा

अनुसूची ४.५

अन्य व्यापारिक सम्पत्तिहरू

विवरण	यस वर्ष	गत वर्ष
ट्रेजरी बिल	-	-
नेपाल सरकारको ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
स्वदेशी संस्थागत ऋणपत्र	-	-
शेयर (इक्विटी)	-	-
अन्य	-	-
<b>जम्मा</b>	-	-
धितो राखिएको	-	-
धितो नराखिएको	-	-

बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट

अनुसूची ४.६

विवरण	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थाहरूलाई दिएको कर्जा	२१४,६००,०००	३०९,६००,०००
अन्य		
घटाउने : कर्जा नोकसानी व्यवस्था	२,५७५,२००	४,०२७,४००
<b>जम्मा</b>	<b>२१२,०२४,८००</b>	<b>३०५,७७२,६००</b>

वित्तीय संस्थालाई कर्जा सापटमा हानी नोकसानी व्यवस्था नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार गरिएको छ ।

कर्जा नोकसानी व्यवस्था

अनुसूची ४.६.१

विवरण	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्जात	४,०२७,४००	५,१४१,५००
यस वर्षको नोकसानी व्यवस्था		
यस वर्षको जम्मा	(१,४५२,२००)	(१,११४,१००)
उठेको / फिर्ता		
अपलेखन		
<b>आषाढ मसान्तको मौज्जात</b>	<b>२,५७५,२००</b>	<b>४,०२७,४००</b>

लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिएको एकल कर्जामा कुनै यस्तो शर्त तथा नियमहरू हुँदैनन् जसले बैंकको समग्र नगद प्रवाहको रकम, समय वा निश्चिततामा तुलो असर पार्छ । यी सम्पत्तिहरू परिशोधित लागतमा मापन गरिएको छ । यी सम्पत्तिहरूसँग सम्बन्धित जोखिमहरू नियमित रूपमा मुल्याङ्कन गरिन्छ । यी व्याज आउने किसिमका कर्जा सापटीहरू हुन् र यस्ता सम्पत्तिबाट हुने आम्दानीलाई नाफानोकसान हिसाब खाता अन्तर्गत रहेको व्याज आम्दानीमा देखाइन्छ ।

ग्राहकलाई दिएको कर्जा तथा सापटी

अनुसूची ४.७

विवरण	यस वर्ष	गत वर्ष
परिशोधित लागतमा मापन गरिएको कर्जा तथा सापट	५,५२१,२९६,६५९	५,४३६,६४७,५४२
घटाउने: कर्जा नोकसानी व्यवस्था		
सामुहिक नोकसानी व्यवस्था	११४,९३३,७६१	६१,००५,०१९
व्यक्तिगत नोकसानी व्यवस्था	१३,३०९,१६९	२२,०७७,५३६
<b>खुद रकम</b>	<b>५,३९३,०५३,७९०</b>	<b>५,३३५,७६४,९८७</b>
FVTPL मा मापन गरिएको कर्जा तथा सापट	-	-
<b>जम्मा</b>	<b>५,३९३,०५३,७९०</b>	<b>५,३३५,७६४,९८७</b>

ICAN ले जारी गरेको वैकल्पिक व्यवस्थाको सुचना अनुसार बैंकले कर्जा तथा सापटीमा हुने हानी नोकसानीको मापन गरेको छ र कर्जा नोकसानी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र NFRS 9 बमोजिम निर्धारण गरिएको रकम मध्ये जुन बढी छ त्यसैलाई लेखाङ्कन गरिएको छ । नेपाल राष्ट्र बैंकको मापडण्ड अनुसार हानी नोकसानी रू. १३०,८१८,१५० रहेको छ, जुन NFRS ९ अनुसारको कुल हानी नोकसानीभन्दा बढी हो । NFRS ९ अनुसारको कुल हानी नोकसानी रू. २६,८६३,८०१ रहेको छ ।



रकम रु. मा

विवरण	यस वर्ष	गत वर्ष
ग्राहकलाई दिएको कर्जा तथा सापटी	५,३१५,०८४,४०७	५,२९२,४००,७६३
कर्मचारीलाई दिएको कर्जा तथा सापटी	५१,१२६,०२८	३६,०३४,५८०
आर्जित व्याज	२६,८४३,२७४	७,३२९,६४४
जम्मा	५,३९३,०५३,७१०	५,३३५,७६४,९८७

कर्जा प्रकारको आधारमा कर्जा तथा सापटको विश्लेषण

अनुसूची ४.७.१

विवरण	यस वर्ष	गत वर्ष
कर्जा प्रकार		
आवधिक कर्जा	९४२,४०४,८०४	१,२३४,००८,१७०
अधिविकर्ष कर्जा	३३२,२९६,६४१	२३३,७४७,३६०
ट्रष्ट रिसिप्ट / निर्यात कर्जा	-	-
माग तथा अन्य चालु पूँजी कर्जा	३३०,३६७,६४८	२६३,०६८,७८०
व्यक्तिगत आवसिय कर्जा	८००,९८८,४४०	८९१,९८९,८१०
रियल स्टेट कर्जा	८२३,२९९,८९३	७०५,०६७,०००
मार्जिन लेन्डिङ्ग कर्जा	४४९,८४८,८३०	४३८,७७२,७९०
हायर पर्चेज कर्जा	५२,१०२,८५०	५१,३१०,४७०
विपन्न वर्ग कर्जा	१०५,९४७,५२६	७४,५७६,६३१
बिल्स खरिद	-	-
कर्मचारी कर्जा	५५,८३१,२३९	४०,५०७,४९७
अन्य	१,६०६,०७०,७२३	१,५०२,९४२,३०७
जम्मा	५,४९९,१५८,५९५	५,४३५,९९०,८१५
असुल गर्न बाँकी व्याज	२६,८४३,२७४	७,३२९,६४४
कुल जम्मा	५,५२६,००१,८७०	५,४४३,३२०,४५९

मुद्राको आधारमा कर्जा तथा सापटको विश्लेषण

अनुसूची ४.७.२

विवरण	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	५,५२६,००१,८७०	५,४४३,३२०,४५९
भारतीय रुपैया	-	-
अमेरिकन डलर	-	-
ग्रेट ब्रिटेन पाउन्ड	-	-
यूरो	-	-
जापनीज येन	-	-
चाइनीज युआन	-	-
अन्य	-	-
जम्मा	५,५२६,००१,८७०	५,४४३,३२०,४५९





रकम रु. मा

धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विवरण

अनुसूची ४.७.३

विवरण	यस वर्ष	गत वर्ष
<b>सुरक्षण</b>		
चल / अचल सम्पत्ति	४,९८४,३०४,७९६	४,९००,०५२,८०३
सुन तथा चाँदी	-	-
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-
सरकारी जमानत	-	-
अन्तर्राष्ट्रिय सूचिकृत बैंकको जमानत	-	-
निर्यात कागजपत्रको धितो	-	-
मुद्दति निक्षेपको धितो	६५,००५,०४९	९७,९६५,२२२
सरकारी धितोपत्रको धितो	-	-
काउन्टर जमानत	-	-
व्यक्तिगत जमानत	-	-
अन्य धितो	४७६,६९२,९०४	४४६,९०२,४३४
<b>जम्मा</b>	<b>५,५२६,००९,८७०</b>	<b>५,४४३,३२०,४५९</b>
सुरक्षण नगरिएको		
<b>जम्मा</b>	<b>५,५२६,००९,८७०</b>	<b>५,४४३,३२०,४५९</b>

कर्जा नोकसानी व्यवस्था

अनुसूची ४.७.४

विवरण	यस वर्ष	गत वर्ष
<b>विशेष नोकसानी व्यवस्था</b>		
श्रावण १ को मौज्जात	२२,०७७,५३६	१२,६५४,९८८
यस वर्षको नोकसानी व्यवस्था		
यस वर्षको जम्मा	(८,७६८,३६७)	९,४२३,३४८
यस वर्ष उठेको /फिर्ता	-	-
अपलेखन	-	-
विदेशी मुद्राको विनिमय दर फरकको कारण नोकसानी व्यवस्था	-	-
अन्य परिवर्तन	-	-
<b>आषाढ मसान्तको मौज्जात</b>	<b>१३,३०९,१६९</b>	<b>२२,०७७,५३६</b>
<b>सामुहिक नोकसानी व्यवस्था</b>		
श्रावण १ को मौज्जात		
यस वर्षको नोकसानी व्यवस्था		
यस वर्षको जम्मा /फिर्ता	८१,००५,०१९	७६,५६९,९८७
यस वर्ष उठेको /फिर्ता	३३,९२८,७६२	४,४३५,०३९
विदेशी मुद्राको विनिमय दरले नोकसानी व्यवस्था घट /बढ	-	-
अन्य परिवर्तन	-	-
<b>आषाढ मसान्तको मौज्जात</b>	<b>११४,९३३,७८९</b>	<b>८१,००५,०१९</b>
<b>जम्मा नोकसानी व्यवस्था</b>	<b>१२८,२४२,९५०</b>	<b>१०३,०८२,५५५</b>

ICAN ले जारी गरेको वैकल्पिक व्यवस्थाको सुचना अनुसार बैंकले कर्जा तथा सापटीमा हुने हानी नोकसानीको मापन गरेको छ र कर्जा नोकसानी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र NFRS 9 बमोजिम निर्धारण गरिएको रकम मध्ये जुन बढी छ त्यसैलाई लेखाङ्कन गरिएको छ । नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार हानी नोकसानी रु. १३०,८१८,१५० रहेको छ, जुन NFRS ९ अनुसारको कुल हानी नोकसानीभन्दा बढी हो । NFRS ९ अनुसारको कुल हानी नोकसानी रु २६,८६३,८०९ रहेको छ ।



रकम रु. मा

**धितोपत्रमा लगानी**

**अनुसूची ४.८**

विवरण	यस वर्ष	गत वर्ष
परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी	२,१५७,११३,९१८	२,२०९,०६१,०८६
FVTOCI मा मापन गरिएको शेयर (इक्विटी) मा लगानी	१५९,४५८,३७९	१६४,७६५,३६१
<b>जम्मा</b>	<b>२,३१६,५७२,२९७</b>	<b>२,३७३,८२६,४४७</b>

बैंकले यस शीर्षक अन्तर्गत गरेको वित्तीय उपकरणमा गरेको लगानीलाई दुई वर्गमा प्रस्तुत गरिएको छ । अर्थात् परिषोधित लागतमा मापन गरिएको लगानी सुरक्षण पत्र र FVTOCI मा मापन गरिएको इक्विटीमा लगानी परिधि लागत मापन गरिएको लगानी । जहाँ लगानीबाट प्राप्त आय बोनस शेयरको रूपमा प्राप्त हुन्छ, लगानीको मूल्य निर्धारण लगानीको लागत नबढाई शेयरको संख्या वृद्धि गरिन्छ ।

**परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी**

**अनुसूची ४.८.१**

विवरण	यस वर्ष	गत वर्ष
ऋणपत्र	-	-
सरकारी ऋणपत्र तथा बण्ड	२,१५७,११३,९१८	२,२०९,०६१,०८६
सरकारी ट्रेजरी तथा बिल	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बण्ड	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-
अन्य	-	-
घटाउने : विशेष हानी नोक्सानी व्यवस्था	-	-
<b>जम्मा</b>	<b>२,१५७,११३,९१८</b>	<b>२,२०९,०६१,०८६</b>

**अन्य विस्तृत आम्दानी मार्फत फेयर मूल्यमा मापन गरिएका शेयर (इक्विटी)**

**अनुसूची ४.८.२**

विवरण	यस वर्ष	गत वर्ष
इक्विटी उपकरणहरू		
सूचिकृत शेयरहरू	१५८,७०५,८७९	१६४,०१२,८६१
सूचिकृत नभएका शेयरहरू	७५२,५००	७५२,५००
<b>जम्मा</b>	<b>१५९,४५८,३७९</b>	<b>१६४,७६५,३६१</b>



इक्विटीमा गरिएको लगानीको जानकारी

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
सूचिकृत शेयर (इक्विटी) लगानी				
नेशनल माइक्रोफाइनान्स क. लि.				
७९,३९६ किता प्रमोटर शेयर रु १०० का दरले (६५,०३८ किता बोनस शेयर सहित)	१,२३४,२६१	५९,१५०,०२०	१,२३४,२६१	८२,३५०,५५५
बरुण हाइड्रोपावर कं.लि.				
२१ किता साधारण शेयर रु १०० का दरले	२,१००	६,२१६	२,१००	५,२२९
हिमालयन लघुवित्त वित्तीय संस्था लि.				
१ किता साधारण शेयर रु १०० का दरले (१ किता बोनस शेयर सहित)	-	१,२८०	-	७५४
हाइड्रोपावर इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं				
२,९४४ किता साधारण शेयर रु १०० का दरले (३४८ किता बोनस शेयर सहित)	२५९,६००	५२६,९७६	२५९,६००	५४१,६९६
नेपाल लाइफ इन्स्योरेन्स कं.लि.				
२,७५४ किता साधारण शेयर रु १०० का दरले (१,४११ किता बोनस शेयर सहित)	१,४०१,१८६	१,७०४,७२६	१,४०१,१८६	२,०४८,९७६
सोल्टि होटेल लि.				
१३,९५२ किता साधारण शेयर रु १० का दरले (३,४४० किता बोनस शेयर सहित)	३,०७०,८५४	६,१६६,७८४	३,०७०,८५४	६,४४४,६८०
नेपाल दुरसंचार कं.लि.				
९,८७७ किता साधारण शेयर रु १०० का दरले (१,५७६ किता बोनस शेयर सहित)	९,५१०,५५३	८,३४६,०६५	९,१३४,५००	८,५७७,४६०
चिलीमे हाइड्रोपावर कम्पनी				
१०,०२९ किता साधारण शेयर रु १०० का दरले ( १२८ किता बोनस शेयर सहित)	४,७९०,०८२	४,६६३,४८५	६८,६२९	८१,५७८
सानीमामाई हाइड्रोपावर लि.				
१,१८९ किता साधारण शेयर रु १०० का दरले (२०६ किता बोनस शेयर सहित)	६०७,५७३	४०३,६६६	६०७,५७३	३८३,७५५
राष्ट्रिय वीमा कं. लि.				
३ किता साधारण शेयर रु १०० का दरले	२७,१६९	४०,४७०	२७,१६९	४८,२९७
सिद्धार्थ इक्विटी फन्ड				
१००,००० किता साधारण शेयर रु १० का दरले	१,०००,०००	८३९,०००	१,०००,०००	९४३,०००
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ म्युचुअल फन्ड				
१००,००० किता साधारण शेयर रु १० का दरले	१,०००,०००	९४९,०००	१,०००,०००	९०३,०००
एन आई सी एसिया ब्यालेन्स फन्ड				
२५,००० किता साधारण शेयर रु १० का दरले	२५०,०००	२४०,०००	२५०,०००	२३३,२५०
एन एम बि म्युचुअल फन्ड				
२५,००० किता साधारण शेयर रु १० का दरले	२५०,०००	२५१,०००	२५०,०००	२६२,५००
अपी पावर कम्पनी लिं.				
१,७९३ किता साधारण शेयर रु १०० का दरले (१२२ किता बोनस शेयर सहित)	३२४,७४२	३४२,४६३	२७३,४४२	२५२,१६०
एसिशन लाइफ इन्स्योरेन्स कं लिं.				
१७,४७७ किता साधारण शेयर रु.१०० का दरले (७,०३२ किता बोनस शेयर सहित)	१३,३२०,८५९	१०,८८८,१७१	१३,३२०,८५९	१२,०८५,५२२
बुटवल पावर कम्पनी लि.				
३ किता साधारण शेयर रु १०० का दरले	८४२	९३०	८४२	९९२
एन्.आई.सी एसिया डाइनामिक फन्ड				
५००,००० किता साधारण शेयर रु १० का दरले	५,०००,०००	५,५४५,०००	५,०००,०००	५,०००,०००
सूर्य लाइफ इन्स्योरेन्स कं. लिं.				
७,५७६ किता साधारण शेयर रु.१०० का दरले (२८० किता बोनस शेयर सहित)	४,२७६,४४७	३,२५६,९२२	२,२६४,५९८	१,८२५,७३०
सगरमाथा लुम्बिनी इन्स्योरेन्स क. लि.				
४,०९९ किता साधारण शेयर रु.१०० का दरले (६२१ किता बोनस शेयर सहित)	३,३६०,३५५	२,९७९,९७३	३,३६०,३५५	३,०६६,०५२
सानिमा लार्ज क्याप फन्ड				
२००,००० किता साधारण शेयर रु १० का दरले	२,०००,०००	१,८५८,०००	२,०००,०००	१,७८४,०००
नागरिक लगानी कोष				
९,११५ साधारण शेयर रु.१०० का दरले (३,९५२ किता बोनस शेयर सहित)	१९,३९३,३१३	१७,७२८,६७५	१९,३९३,३१३	१५,२३२,९८८
नेपाल पुनर्निर्मा कं. लिं.				
४,९९७ साधारण शेयर रु.१०० का दरले (६५८ किता बोनस शेयर सहित)	५,१०४,१६४	३,४८७,९०६	३,६७८,३८६	२,९१७,१४०
प्रभु सेलेक्ट फन्ड				
१५०,००० किता साधारण शेयर रु १० का दरले	१,५००,०००	१,४६८,५००	१,५००,०००	१,३२७,५००
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिं.				
२,०४९ साधारण शेयर रु.१०० का दरले (४७९ किता बोनस शेयर सहित)	२,०८०,३१९	१,७६१,९३५	२,०८०,३१९	१,५९५,१४७
नेशनल लाइफ इन्स्योरेन्स कं. लिं.				
२,०४९ साधारण शेयर रु.१०० का दरले (६६० किता बोनस शेयर सहित)	१,७९१,३५६	१,२१४,३९५	१,७९१,३५६	१,२१८,४०५



रकम रु. मा

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
<b>एन.आई.बि.एल. प्रगति फण्ड</b>				
१०,००० किता साधारण शेयर रु १० का दरले	-	-	१२७,७२९	९७,१००
<b>लाईफ इन्स्योरेन्स नेपाल कं. लिं.</b>				
२८२ साधारण शेयर रु.१०० का दरले (४७ किता बोनस शेयर सहित)	५५०,६९८	४०५,५९६	५५०,६९८	४३८,५१०
<b>नेको इन्स्योरेन्स कं. लिं.</b>				
१,७५६ साधारण शेयर रु.१०० का दरले (६०६ किता बोनस शेयर सहित)	१,९१६,३९०	१,४६८,०१६	१,९१६,३९०	१,५६४,७७२
<b>रसुवागढी हाइड्रो पावर कं. लि.</b>				
११,३८० साधारण शेयर रु.१०० का दरले	३,४२०,२०५	३,३५७,१००	९२६,३२०	८१०,०००
<b>ग्लोबल आइएमई समुन्नत स्कीम-१</b>				
१५,००१ साधारण शेयर रु.१० का दरले	-	-	२९९,९७४	१४४,४६०
<b>हिमालयन एभरेष्ट इन्स्योरेन्स कं. लिं.</b>				
१,१५३ साधारण शेयर रु.१०० का दरले (१८४ किता बोनस शेयर सहित)	८४१,१६१	७२८,६९६	८४१,१६१	६३६,६००
<b>माउन्टेन पावर नेपाल लिं.</b>				
१,००० साधारण शेयर रु.१०० का दरले	९८७,५१८	५९७,०००	९८७,५१८	९९५,०००
<b>एन.आई.एसिया ग्रोथ फण्ड-२</b>				
५०,००० साधारण शेयर रु.१० का दरले	५००,०००	४१०,०००	-	-
<b>मेगा म्युच्युल फण्ड-१</b>				
५०,००० साधारण शेयर रु.१० का दरले	५००,०००	३८६,०००	५००,०००	३९९,५००
<b>लक्ष्मी उन्नति कोष</b>				
३०,००० साधारण शेयर रु.१० का दरले	४५२,०४७	२७०,०००	४५२,०४७	२८१,७००
<b>साञ्जेन जलविद्युत कं. लिं.</b>				
८,५६१ साधारण शेयर रु.१०० का दरले	२,५७५,८६५	२,४२८,७५६	७२२,२९२	६५३,४७७
<b>हिमालयन लाइफ इन्स्योरेन्स लिं.</b>				
३,४५७ साधारण शेयर रु.१०० का दरले (२६८ किता बोनस शेयर सहित)	२,५८३,०७९	१,३५१,६८७	२,५८३,०७९	१,७५२,६९९
<b>मध्य भोटेकोशी जलविद्युत कं. लि.</b>				
१०,७७८ साधारण शेयर रु.१०० का दरले	३,४४३,७८६	३,३१४,२३५	-	-
<b>ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१</b>				
५०,००० साधारण शेयर रु.१० का दरले	५००,०००	४५५,०००	५००,०००	४६७,०००
<b>सानिमा ग्रोथ फण्ड</b>				
५०,००० साधारण शेयर रु.१० का दरले	५००,०००	५०७,०००	५००,०००	४९९,५००
<b>युनिभर्सल पावर कं. लि.</b>				
४,७९० साधारण शेयर रु.१०० का दरले	१,०१४,०१५	९८७,२१९	-	-
<b>सनराइज फोकस इक्विटी फण्ड</b>				
५०,००० साधारण शेयर रु.१० का दरले	५००,०००	४१२,०००	५००,०००	४८४,०००
<b>सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ रिस्क-३</b>				
१५०,००० साधारण शेयर रु.१० का दरले	१,५००,०००	१,४१७,५००	१,५००,०००	१,५००,०००
<b>आरबिबि म्युचुल फण्ड-२</b>				
१००,००० साधारण शेयर रु.१० का दरले	१,०००,०००	९५०,०००	१,०००,०००	१,०००,०००
<b>हाइड्रोपावर इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कं. लिं. प्रोमोटर सेयर</b>				
७,९०० किता प्रोमोटर शेयर रु १०० का दरले	७८५,७९७	८१३,७००	-	-
<b>अरुण भ्याली हाइड्रो पावर कं. लि.</b>				
२,००० साधारण शेयर रु.१०० का दरले	३१५,७७९	३५५,८००	-	-
<b>अरुण कावेली पावर लिं.</b>				
१७,४६० साधारण शेयर रु.१०० का दरले (८३१ किता बोनस शेयर सहित)	४,७१२,६२८	३,२३०,१००	३,८८१,१२८	१,९४९,६३३
<b>युनाईटेड अजोड इन्स्योरेन्स लिं.</b>				
१,७३६ साधारण शेयर रु.१०० का दरले (२३६ किता बोनस शेयर सहित)	१,१७८,५६५	१,०३८,९९६	१,१७८,५६५	८११,१२५
<b>जम्मा (क)</b>	<b>१११,३३३,३०४</b>	<b>१५८,७०५,८७९</b>	<b>९१,९३६,२३८</b>	<b>१६२,८१५,४४१</b>
<b>सूचिकृत नगरिएका शेयर (इक्विटी) लगानी</b>				
<b>कर्जा सूचना केन्द्र लि.</b>				
३७,६१५ किता साधारण शेयर रु १०० का दरले (३४,६०५ किता बोनस शेयर सहित)	३०१,०००	३०१,०००	३०१,०००	३०१,०००
<b>नेपाल क्लियरिङ हाउस लि.</b>				
३०,३०२ किता साधारण शेयर रु १०० का दरले (२५,७८७ किता बोनस शेयर सहित)	४५१,५००	४५१,५००	४५१,५००	४५१,५००
<b>जम्मा (ख)</b>	<b>७५२,५००</b>	<b>७५२,५००</b>	<b>७५२,५००</b>	<b>७५२,५००</b>
<b>जम्मा (क+ख)</b>	<b>११२,०८५,८०४</b>	<b>१५९,४५८,३७९</b>	<b>९२,६८८,७३८</b>	<b>१६३,५६७,९४१</b>

लगानीको लागत ईक्विटीको नेटवर्थभन्दा कम हुने भएकाले सूचिकृत नभएका ईक्विटी लगानीलाई लागतमा प्रस्तुत गरिएको छ ।



रकम रु. मा

अनुसूची ४.९

चालु कर सम्पत्ति

विवरण	यस वर्ष	गत वर्ष
चालु वर्षको आयकर सम्पत्ति	१९,५२९,३४९	२७,५६२,७९१
अघिल्लो वर्षहरूको कर सम्पत्ति	३३५,९१०,७६४	३०८,३४७,९७४
<b>जम्मा</b>	<b>३५५,४४०,११४</b>	<b>३३५,९१०,७६४</b>
चालु वर्षको आयकर दायित्व	२६,७७४,१२४	३३,४८३,२९०
अघिल्लो वर्षहरूको कर दायित्वहरू	३२५,२८९,८९८	२९१,८०६,६०८
<b>जम्मा</b>	<b>३५२,०६४,०२२</b>	<b>३२५,२८९,८९८</b>
<b>खुद चालु कर सम्पत्ति //(दायित्व)</b>	<b>३,३७६,०९१</b>	<b>१०,६२०,८६६</b>

चालु कर सम्पत्ति

यस आ.व.को आयकर सम्पत्तिमा बैंकले आयकर ऐन २०५८ बमोजिम दायर गरेको स्वः निधारण आयकर विवरण अन्तर्गत बैंकले भुक्तानी गरेको अग्रिम आयकर समावेश छ । बैंकको तर्फबाट श्रोतमा अग्रिम कर कट्टी गरिन्छ । त्यसै अनुरूप, यस आ.व. को आयकर दायित्वहरूमा आयकर ऐन २०५८ को प्रावधान अनुसार सरकारलाई तिर्नुपर्ने कर समावेश छ ।

सूचिकृत भएका सहायक कम्पनीमा लगानी

अनुसूची ४.१०.१

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
<b>जम्मा</b>	-	-	-	-

सूचिकृत नभएका सहायक कम्पनीमा लगानी

अनुसूची ४.१०.२

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
<b>जम्मा</b>	-	-	-	-

बैंकको सहायक कम्पनीहरूको जानकारी

अनुसूची ४.१०.३

विवरण	स्वामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष
<b>जम्मा</b>	-	-

सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

अनुसूची ४.१०.४

विवरण	यस वर्ष	गत वर्ष
NCI सँग रहेको इक्विटी स्वार्थ (%)	-	-
यस वर्षको नाफा नोक्सान बॉण्डफॉण्ड	-	-
आषाढ मसान्तमा NCI सँग रहेको संचित मौज्जात	-	-
<b>NCI लाई भुक्तानी गरेको लाभांश</b>	-	-

सम्बद्ध कम्पनीमा लगानी

अनुसूची ४.११

विवरण	यस वर्ष	गत वर्ष
सूचिकृत सम्बद्ध कम्पनीमा लगानी	-	-
सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-
<b>जम्मा लगानी</b>	-	-
घटाउने : नोक्सानी व्यवस्था	-	-
<b>खुद कित्तावी मूल्य</b>	-	-

उल्लेखित मितिसम्म कम्पनीका कुनै सम्बद्ध संस्था छैन ।



रकम रु. मा

सूचिकृत भएका सम्बद्ध कम्पनीमा लगानी

अनुसूची ४.११.१

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
जम्मा	-	-	-	-

सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी

अनुसूची ४.११.२

विवरण	यस वर्ष		गत वर्ष	
	लागत	फेयर मूल्य	लागत	फेयर मूल्य
जम्मा	-	-	-	-

बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी

अनुसूची ४.११.३

विवरण	स्वामित्वको प्रतिशत	
	यस वर्ष	गत वर्ष
जम्मा	-	-

सम्बद्ध कम्पनीहरूको इक्विटी मूल्य

अनुसूची ४.११.४

विवरण	यस वर्ष	गत वर्ष
NCI सँग रहेको इक्विटी स्वार्थ (%)	-	-
यस वर्षको नाफा नोक्सान बाँडफाँड	-	-
आषाढ मसान्तमा NCI सँग रहेको संचित मौज्दात	-	-
NCI लाई भुक्तानी गरेको लाभांश	-	-

लगानी सम्पत्ति

अनुसूची ४.१२

विवरण	यस वर्ष	गत वर्ष
फेयर मूल्यमा मापन गरिएको लगानी सम्पत्ति		
श्रावण १ को मौज्दात	-	-
यस वर्षको थप /बिक्रि	-	-
यस वर्षको फेयर मूल्यमा परिवर्तन	-	-
समायोजन र स्थानान्तरण	-	-
खुद रकम	-	-
परल मूल्यमा मापन गरिएको लगानी सम्पत्ति		
श्रावण १ को मौज्दात	१२,८७०,८५०	१,००१,२५०
यस वर्षको थप /बिक्रि	२,७३३,०००	११,८६९,६००
समायोजन र स्थानान्तरण	(३००,०००)	
संचित ह्यासकट्टी		
संचित जोखिम व्यवस्था	(७०१,२५०)	(१,००१,२५०)
खुद रकम	१४,६०२,६००	११,८६९,६००
जम्मा	१४,६०२,६००	११,८६९,६००

आव को अन्तमा रहेको गैर बैंकिङ्ग सम्पत्तिहरूको विस्तृत विवरण नोट ५.२० मा प्रदान गरिएको छ ।





रकम रु. मा

अनुसूची ४.१३

**सम्पत्ति तथा उपकरण**

विवरण	जग्गा	भवन	लिजहोल्ड सम्पत्ति	कम्प्युटर तथा सामानहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	भेशिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०८१ को जम्मा	आषाढ मसान्त २०८० को जम्मा
परार माल										
श्रावण १, २०७९ को मौज्जात	७०,३०२,२३९		४१,३३२,८१५	४,६४९,४७५	४३,३२६,०८८	४,३७९,९३६	-	१७,२४७,३४९	१८,२३७,८९९	१८,२३७,८९९
यस वर्ष थप										
थप			४,०१०,९२०	१,०१५,४७०	२,४४०,०००	४,२४,७०२		३७६,७९७		६,३७७,८८९
पूँजीकृत										
यस वर्षको बिक्रि			१२,७४८,७१०		(१,४२५,०००)			(५,७८०)		(१,४३०,७८०)
समायोजन / पुनःमूल्याङ्कन										१२,७४८,७१०
आषाढ मसान्त २०८० को मौज्जात	७०,३०२,२३९		५६,०९२,४४६	५,६६४,९४१	४४,३५१,०८८	४,९०४,६३७		१७,६१८,३६७		२००,९३३,७९९
यस वर्ष थप										
थप			८८०,६४८	७३९,९८९	२३०,८००	१,६६,४२४		१,१६३,००६		३,१८०,९६६
पूँजीकृत										
यस वर्षको बिक्रि										
समायोजन / पुनःमूल्याङ्कन			२३,२३३,१४६					(६३,५०१)		(६३,५०१)
आषाढ मसान्त २०८१ को मौज्जात	७०,३०२,२३९		८२,२०६,२४०	६,४०४,९३०	४४,५८१,८८८	५,०७१,१६१		१८,७७८,८७२		२२७,२८४,३३१
<b>विवरण</b>	<b>जग्गा</b>	<b>भवन</b>	<b>लिजहोल्ड सम्पत्ति</b>	<b>कम्प्युटर तथा सामानहरू</b>	<b>परिवहन साधन</b>	<b>फर्निचर तथा फिक्सचर</b>	<b>भेशिनरी</b>	<b>अन्य उपकरणहरू</b>	<b>आषाढ मसान्त २०८१ को जम्मा</b>	<b>आषाढ मसान्त २०८० को जम्मा</b>
हासकटी तथा हानी नोकसानी										
श्रावण १, २०७९ को मौज्जात			८,६३३,०९६	२,७८४,१२१	२०,९६३,४१५	२,५९१,६४९		१०,५१७,७२२		४५,४४९,२३३
यस वर्षको हासकटी			८,२८१,९६४	८८३,२७६	३,५३७,४४९	३,५६,०९५		१,२३३,९३३		१४,३५२,८८७
यस वर्षको हानी नोकसानी										
बिक्रि										
समायोजन										
आषाढ मसान्त २०८० को मौज्जात			१६,०४४,६८९	३,६६७,३९७	२४,५००,९६३	२,९१७,७४४		११,८११,६५५		५९,८०२,७५०
यस वर्षको हासकटी			९,१९४,२३९	७२५,११३	३,५९६,५४३	३,२३,०९७		१,०६४,९५२		१४,८२३,९५५
यस वर्षको हानी नोकसानी										
बिक्रि										
समायोजन										
आषाढ मसान्त २०८१ को मौज्जात			२६,०९९,२२९	४,३९२,५१०	२८,०१७,५०७	३,२४०,८४२		१२,८७६,६०७		७४,५२३,२१३
<b>खुद किताबी मूल्य</b>	<b>जग्गा</b>	<b>भवन</b>	<b>लिजहोल्ड सम्पत्ति</b>	<b>कम्प्युटर तथा सामानहरू</b>	<b>परिवहन साधन</b>	<b>फर्निचर तथा फिक्सचर</b>	<b>भेशिनरी</b>	<b>अन्य उपकरणहरू</b>	<b>जम्मा</b>	
३२ आषाढ २०७९ को मौज्जात	७०,३०२,२३९		३२,७०९,७९०	१,८६५,३५०	२२,३६२,६७३	१,८१८,२८६		६,७२९,६२७		१३५,७८७,९६७
३१ आषाढ २०८० को मौज्जात	७०,३०२,२३९		४१,१८७,४५७	१,९९७,५४४	१९,८५०,१२५	१,९८६,८९३		५,८०६,७११		१४१,१३०,९६९
३१ आषाढ २०८१ को मौज्जात	७०,३०२,२३९		५६,१०७,०११	२,०१२,४२०	१६,५६४,३७२	१,८३०,३१९		५,८७४,७५६		१५२,६९१,११८

रु. बैकले स्थिर सम्पत्ति तथा कार्यालय उपकरणलाई साँको अनुमानित प्रयोग अवधिको आधारमा समतल हासकटी प्रणाली (Straight Line Method) अनुसार हासकटी गर्ने गरेको छ । यस आब. मा NFRS-16 अनुसार लिज होल्ड सम्पत्तिमा रु. २३,२३३,७४६ पूँजीकृत गरी साँही बापत थप रु. ८,३९८,५८५ हासकटी गरिएको छ ।



ख्याती र अमूर्त सम्पत्ति

अनुसूची ४.१४

विवरण	सफ्टवेयर			अन्य	यस वर्ष	गत वर्ष
	ख्याती	खरिद	विकास			
परल मोल						
१ श्रावण २०७९ को मौज्जात	-	३,३४१,४८०	-			
यस वर्ष थप	-		-			
थप	-	५२४,३२०	-			५२४,३२०
पूर्जीकृत	-		-			
यस वर्षको बिक्रि	-		-			
समायोजन / पुनःमूल्याङ्कन	-		-			
आषाढ मसान्त २०८० को मौज्जात	-	३,८६५,८००	-			३,८६५,८००
यस वर्ष थप						
थप	-	२,२६०,०००	-		२,२६०,०००	-
पूर्जीकृत	-		-			
यस वर्षको बिक्रि	-		-			
समायोजन / पुनःमूल्याङ्कन	-		-			
आषाढ मसान्त २०८१ को मौज्जात	-	६,१२५,८००	-		६,१२५,८००	-
ह्यासकट्टी तथा हानी नोक्सानी						
१ श्रावण २०७९ को मौज्जात	-	२,४०६,८३७	-			
यस वर्षको ह्यासकट्टी	-	४४६,५८५	-			४४६,५८५
यस वर्षको हानी नोक्सानी	-		-			
बिक्रि	-		-			
समायोजन	-	-	-			
आषाढ मसान्त २०८० को मौज्जात	-	२,८५३,४२२	-			२,८५३,४२२
यस वर्षको ह्यासकट्टी	-	५७७,४१९	-		५७७,४१९	
यस वर्षको हानी नोक्सानी	-		-			
बिक्रि	-		-			
समायोजन	-		-			
आषाढ मसान्त २०८१ को मौज्जात	-	३,४३०,८४१	-		३,४३०,८४१	-
पूँजीगत निर्माण						
खुद कितावी मूल्य						
आषाढ मसान्त २०७९ को मौज्जात		९३४,६४३			९३४,६४३	
आषाढ मसान्त २०८० को मौज्जात		१,०१२,३७८			१,०१२,३७८	
आषाढ मसान्त २०८१ को मौज्जात		२,६९४,९५९			२,६९४,९५९	



स्थगन कर सम्पत्ति //(दायित्व)

अनुसूची ४.१५

विवरण	यस वर्ष	गत वर्ष
स्थगन कर सम्पत्ति	-	-
स्थगन कर दायित्व	(१४,०८२,४१८)	(१९,७६०,६६३)
खुद	१४,०८२,४१८	१९,७६०,६६३

आ.व. २०८०/०८१	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>			
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट			
ग्राहकलाई दिएको कर्जा तथा सापट	-	-	-
लगानी सम्पत्ति	-	-	-
धितोपत्रमा लगानी	-	१४,२११,७७२	(१४,२११,७७२)
सम्पत्ति तथा उपकरण	-	२,१७४,७२२	(२,१७४,७२२)
परिभाषित कर्मचारी लाभ योजना	४३०,००८	-	४३०,००८
लिज दायित्व	१,८७४,०६९	-	१,८७४,०६९
व्यवस्था	-	-	-
अन्य अस्थायी भिन्नताहरू	-	-	-
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>२,३०४,०७६</b>	<b>१६,३८६,४९४</b>	<b>(१४,०८२,४१८)</b>
अधि सारेको अनुपयोग कर घाटामा स्थगन कर	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-
<b>आषाढ मसान्त २०८१ मा खुद स्थगन कर सम्पत्ति //(दायित्व)</b>			<b>(१४,०८२,४१८)</b>
१ श्रावण २०८० मा स्थगन कर (सम्पत्ति)/दायित्व			(१९,७६०,६६३)
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			(५,६७८,२४४)
नाफा नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(१,३०६,६७५)
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(४,३७१,५७०)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)			-

आ.व. २०७९/०८०	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>			
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट			
ग्राहकलाई दिएको कर्जा तथा सापट			
लगानी सम्पत्ति			
धितोपत्रमा लगानी	-	२१,२६३,७६१	(२१,२६३,७६१)
सम्पत्ति तथा उपकरण	-	२,९७१,०७८	(२,९७१,०७८)
परिभाषित कर्मचारी लाभ योजना	३,८४२,२६८		३,८४२,२६८
लिज दायित्व	९९१,१३४		९९१,१३४
व्यवस्था		३५९,२२६	(३५९,२२६)
अन्य अस्थायी भिन्नताहरू	-	-	-
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>४,८३३,४०२</b>	<b>२४,५९४,०६५</b>	<b>(१९,७६०,६६३)</b>
अधि सारेको अनुपयोग कर घाटामा स्थगन कर	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-
<b>आषाढ मसान्त २०८० मा खुद स्थगन कर सम्पत्ति //(दायित्व)</b>			<b>(१९,७६०,६६३)</b>
१ श्रावण २०७९ मा स्थगन कर (सम्पत्ति)/दायित्व			२०,२४०,४६७
यस वर्ष सिर्जना भएको/(फिर्ता भएको)			८३९,०३०
नाफा नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(१३८,६०३)
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)			(७००,४२७)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)			-



रकम रु. मा

अन्य सम्पत्तिहरू

अनुसूची ४.१६

विवरण	यस वर्ष	गत वर्ष
बिक्रिका लागि उपलब्ध सम्पत्ति	-	-
अन्य गैर बैंकिङ्ग सम्पत्तिहरू	-	-
लिन बाँकी बिल्स	-	-
लिन बाँकी आसामी	५,३८५,२५२	३,८३९,६७०
आर्जित आम्दानी		
अग्रिम भुक्तानी र धरोटी	१,१७१,११२	९२१,८९६
आयकर जम्मा	-	-
स्थगन कर्मचारी खर्च	४,७०५,२११	४,३७६,४७८
अन्य		
स्टेशनरी	१७५,५१०	३८३,४९८
अन्य	१०,९२४,६९५	११,७८४,३३९
जम्मा	२२,३६१,७८०	२१,३०५,८८२

बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी

अनुसूची ४.१७

विवरण	यस वर्ष	गत वर्ष
मनी मार्केटको निक्षेप	-	-
अन्तर बैंक सापटी	-	२३०,०००,०००
बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप	४४,९१५,५९४	१९२,५३८,३२९
राफसाफ तथा clearing खाता	-	-
अन्य	-	-
जम्मा	४४,९१५,५९४	४२२,५३८,३२९

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

अनुसूची ४.१८

विवरण	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा	-	-
स्थायी तरलता सुविधा	-	-
नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा	-	-
पुनः खरिद सम्झौता अन्तर्गत विक्रि गरिएको धितोपत्र	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने अन्य रकम	१८६,८७५,०६४	१७९,६००,०००
जम्मा	१८६,८७५,०६४	१७९,६००,०००

नेपाल राष्ट्र बैंकलाई भुक्तानी हुने रकममा पुनर्वित्त सुविधाहरू, स्थायी तरलता सुविधा, लास्ट रिपोर्टको ऋणदाता, बिक्रि तथा पूर्णखरिद सम्झौता, र नेपाल राष्ट्र बैंकबाट निक्षेप रकम समावेश गरिएको छ ।

डेबिभेडिभ वित्तीय उपकरण

अनुसूची ४.१९

विवरण	यस वर्ष	गत वर्ष
व्यापारिक प्रयोजनको लागि धारण		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनको निम्ति धारण		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जम्मा	-	-



रकम रु. मा

ग्राहकको निक्षेप

अनुसूची ४.२०

विवरण	यस वर्ष	गत वर्ष
<b>संस्थापक ग्राहक</b>		
आवधिक निक्षेप	१,०७९,९४७,०८२	९७०,४९६,९८२
मागेको बखत प्राप्त हुने निक्षेप	२१३,८१६,४३३	२०६,५७९,७५४
चल्ती निक्षेप	२५,३७९,९१८	२९,०६४,९१८
अन्य	-	-
<b>व्यक्तिगत निक्षेप</b>		
आवधिक निक्षेप	४,९०३,९७३,४३९	४,५९४,९९९,२९६
बचत निक्षेप	१,९३३,४५३,८९५	९९७,७६५,०५६
चल्ती निक्षेप	१७,६६२,३०८	१९,९७९,९०५
अन्य	-	-
<b>जम्मा</b>	<b>७,३७३,४२५,०७५</b>	<b>६,८०९,९९७,९९२</b>

प्राप्त निक्षेपमा भुक्तानीयोग्य आर्जित व्याज समावेश छ ।

ग्राहकको निक्षेपको मुद्रा बमोजिम विश्लेषण

अनुसूची ४.२०.१

विवरण	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	७,३७३,४२५,०७५	६,८०९,९९७,९९२
भारतीय रुपैया	-	-
अमेरिकन डलर	-	-
ग्रेट ब्रिटेन पाउन्ड	-	-
यूरो	-	-
जापानीज येन	-	-
चाइनीज युआन	-	-
अन्य	-	-
<b>जम्मा</b>	<b>७,३७३,४२५,०७५</b>	<b>६,८०९,९९७,९९२</b>

तिर्न बाँकी कर्जा सापटी

अनुसूची ४.२१

विवरण	यस वर्ष	गत वर्ष
स्वदेशी सापटी	-	-
नेपाल सरकार	-	-
अन्य संस्था	-	-
अन्य	-	-
<b>जम्मा</b>	-	-
<b>विदेशी सापटी</b>	-	-
विदेशी बैंक तथा वित्तीय संस्था	-	-
बहुपक्षिय विकास बैंक	-	-
अन्य संस्था	-	-
<b>जम्मा</b>	-	-
<b>जम्मा तिर्न बाँकी कर्जा सापटी</b>	-	-

व्यवस्था

अनुसूची ४.२२

विवरण	यस वर्ष	गत वर्ष
लापरवाही (redundancy) को लागि व्यवस्था	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-
कानुनी तथा करको मुद्दा मामिला	-	-
Onerous सम्झौता	-	-
अन्य	-	-
<b>जम्मा</b>	-	-



रकम रू. मा

व्यवस्थाको गतिविधि

अनुसूची ४.२२.१

विवरण	यस वर्ष	गत वर्ष
१ श्रावणको मौज्जात		
यस वर्ष गरिएको व्यवस्था	-	-
यस वर्ष उपयोग गरिएको व्यवस्था	-	-
यस वर्ष फिर्ता गरिएको व्यवस्था	-	-
Unwinding of Discount	-	-
आषाढ मसान्तको मौज्जात	-	-

अन्य दायित्व

अनुसूची ४.२३

विवरण	यस वर्ष	गत वर्ष
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	(७,५३८,७३७)	४,५४८,१८७
दिर्घकालिन सेवा बिदा वापतको दायित्व	८,९७२,०९६	८,६७१,४३२
अल्पकालिन कर्मचारी लाभ	-	-
तिर्न बाँकी बिल्स	-	-
क्रेडिटर्स तथा बक्यौता	११,८७१,८८४	१४,००८,६६१
निक्षेपमा तिर्न बाँकी व्याज	-	-
सापटीमा तिर्न बाँकी व्याज	-	-
स्थगन अनुदान आयको दायित्व	-	-
तिर्न बाँकी लाभांश	२४२,८२०	२४२,८२०
वित्तीय लिज अन्तर्गतको दायित्व	५३,७७३,५५९	३५,९९५,८८३
तिर्न बाँकी कर्मचारी वोनस	९,६८०,७५२	१२,०७९,८५५
अन्य	१,८७४,४०५	-
जम्मा	७८,८७६,७८०	७५,५४६,८३८

कर्मचारी लाभ सम्बन्धी दायित्वहरू जस्तै उपदान दायित्व, लामो सेवा बिदाको दायित्व, अल्पकालिन कर्मचारी लाभ ईत्यादी, प्राप्त नभएको आम्दानी, तिर्न बाँकी लाभांश जस्ता दायित्वहरू यो शिर्षक अन्तर्गत उल्लेख गरिएको छ । लामो सेवा बिदा अन्तर्गत बिरामी बिदा र वार्षिक बिदा पर्छन् ।

परिभाषित लाभ योजना (Defined Benefit) सम्बन्धि दायित्वहरू

अनुसूची ४.२३.१

विवरण	यस वर्ष	गत वर्ष
गैर कोषमा आधारित दायित्वको वर्तमान मूल्य	४१,१९८,३७९	४७,३४६,७९३
कोषमा आधारित दायित्वको वर्तमान मूल्य	-	-
दायित्वको कुल वर्तमान मूल्य	४१,१९८,३७९	४७,३४६,७९३
सुविधा योजना सम्पत्ति (plan assets) को फेयर मूल्य	(३९,७६५,०२०)	(३४,१२७,२०४)
खुद दायित्वको हालको मुल्य		
परिभाषित लाभ योजना सम्बन्धि दायित्व	१,४३३,३५९	१३,२१९,५८९

योजना सम्पत्ति

अनुसूची ४.२३.२

विवरण	यस वर्ष	गत वर्ष
इक्विटी धितोपत्र	-	-
सरकारी बन्ड	-	-
बैंक निक्षेप	-	-
अन्य	३९,७६५,०२०	३४,१२७,२०४
जम्मा	३९,७६५,०२०	३४,१२७,२०४

कम्पनीको दिर्घकालीन कर्मचारी विदा सम्बन्धिको दायित्व गैह्र वित्त पोषित भएको हुँदा कुनै पनि योजना सम्पत्ति छैन ।





रकम रू. मा

परिभाषित लाभ योजना सम्बन्धि दायित्वको वर्तमान मूल्यमा परिवर्तन

अनुसूची ४.२३.३

विवरण	यस वर्ष	गत वर्ष
श्रावण १ मा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	४७,३४६,७९३	३८,५६७,३४३
विमाङ्किक (actuarial) (नाफा)/नोक्सानी	(१२,२०८,३७५)	१,८५०,०९६
योजनाबाट प्राप्त लाभ	(१,५२०,७८०)	(४१२,०६०)
चालु सुविधा खर्च तथा व्याज	७,५८०,७४१	७,३४१,४१४
आषाढ मसान्तमा परिभाषित लाभ योजना सम्बन्धि दायित्व	४१,१९८,३७९	४७,३४६,७९३

योजना सम्पत्तिको फेयर मूल्यमा परिवर्तन

अनुसूची ४.२३.४

विवरण	यस वर्ष	गत वर्ष
श्रावण १ मा योजना सुम्पत्तिको फेयर मूल्य	३४,१२७,२०४	१९,६८८,२१३
श्रावण १ को योजना सुम्पत्तिको फेयर मूल्यमा समायोजन	१७९,२२९	-
योजनामा प्रदान गरिएको योगदान	३,९६६,९६७	१२,००४,८३९
वर्षभरि तिरेको लाभ	(९६७,०३४)	(१५५,३२२)
विमाङ्किक नाफा /(नोक्सान)	(१,१२१,९८६)	४२३,७७१
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	३,५८०,६४०	२,९६५,७०३
आषाढ मसान्तमा योजना सम्पत्तिको फेयर मूल्य	३९,७६५,०२०	३४,१२७,२०४

नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिएको रकम

अनुसूची ४.२३.५

विवरण	यस वर्ष	गत वर्ष
चालु सुविधा खर्च	२,८७७,११८	३,२०८,००९
दायित्वमा व्याज	४,७०३,६२३	४,९३३,४०५
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	(३,५८०,६४०)	(२,९६५,७०३)
नाफा नोक्सानमा सारिएको खर्च	-	-
बिदा सम्बन्धि दायित्वको विमाङ्किक (actuarial) (नाफा)/नोक्सानी	(९५४,२४१)	६४२,१५५
जम्मा	३,०४५,८६०	५,८१७,८६६

अन्य विस्तृत आयमा देखाइएको रकम

अनुसूची ४.२३.६

विवरण	यस वर्ष	गत वर्ष
विमाङ्किक (actuarial) (नाफा)/नोक्सानी	(१०,१३२,१४८)	७८४,१७०
जम्मा	(१०,१३२,१४८)	७८४,१७०

विमाङ्किक अनुमानहरू

अनुसूची ४.२३.७

विवरण	यस वर्ष	गत वर्ष
Discount दर	१०.००%	१०.००%
योजना सम्पत्तिबाट अपेक्षित फाइदा	१०.००%	१०.००%
भविष्यको तलब बृद्धि	७.००%	७.००%
Withdrawal दर	५.००%	५.००%
अवकाश उमेर(वर्ष)	६०	६०

जारी गरिएको ऋणपत्र

अनुसूची ४.२४

विवरण	यस वर्ष	गत वर्ष
फेयर मूल्यलाई नाफा नोक्सान विवरणमा देखाइने गरी गरिएको ऋणपत्र	-	-
परिषोधित मूल्यमा जारी गरिएको ऋणपत्र	-	-
जम्मा	-	-



सुरक्षण नराखिएको सहायक आवधिक दायित्व		रकम रु. मा अनुसूची ४.२५	
विवरण	यस वर्ष	गत वर्ष	
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-
चुक्ता नहुने संचित अग्राधिकार शेयर	-	-	-
अन्य	-	-	-
जम्मा	-	-	-

उल्लेखित मितिसम्म कम्पनीमा कुनै पनि सुरक्षण नराखिएको सहायक आवधिक दायित्व छैन ।

शेयर पूँजी		अनुसूची ४.२६	
विवरण	यस वर्ष	गत वर्ष	
शेयर पूँजी			
साधारण शेयर	९८१,६८३,२००	९८१,६८३,२००	
परिवर्त्य अग्राधिकार शेयर	-	-	
फिर्ता नहुने अग्राधिकार शेयर	-	-	
भुक्तानी नभएका ऋणपत्र (इकिवटी कम्पोनेन्ट मात्र)	-	-	
जम्मा	९८१,६८३,२००	९८१,६८३,२००	

शेयर पूँजी		अनुसूची ४.२६.१	
विवरण	यस वर्ष	गत वर्ष	
अधिकृत पूँजी			
१,००,००,००० साधारण शेयर , प्रति शेयर १०० का दरले	१,०००,०००,०००	१,०००,०००,०००	
जारी पूँजी			
९८,१६,८३२ साधारण शेयर , प्रति शेयर १०० का दरले (२०७९.८०)		९८१,६८३,२००	
९८,१६,८३२ साधारण शेयर , प्रति शेयर १०० का दरले (२०८०.८१)	९८१,६८३,२००		
चुक्ता पूँजी			
९८,१६,८३२ साधारण शेयर , प्रति शेयर १०० का दरले (२०७९.८०)		९८१,६८३,२००	
९८,१६,८३२ साधारण शेयर , प्रति शेयर १०० का दरले (२०८०.८१)	९८१,६८३,२००		

साधारण शेयर स्वामित्व		अनुसूची ४.२६.२			
विवरण	यस वर्ष		गत वर्ष		
	%	रकम	%	रकम	
स्वदेशी स्वामित्व					
नेपाल सरकार					
क वर्गका इजाजत प्राप्त संस्थाहरू					
अन्य इजाजत प्राप्त संस्थाहरू					
अन्य संस्थाहरू (संस्थापक)	१.०६	१०,३९७,९००	१.०६	१०,३९७,९००	
सर्वसाधारण	४९.००	४८१,०२४,८००	४९.००	४८१,०२४,८००	
अन्य (संस्थापक)	४९.९४	४९०,२६०,५००	४९.९४	४९०,२६०,५००	
वैदेशिक स्वामित्व					
जम्मा	१००	९८१,६८३,२००	१००	९८१,६८३,२००	



रकम रू. मा

**जगेडा कोषहरू**

**अनुसूची ४.२७**

विवरण	यस वर्ष	गत वर्ष
वैधानिक जगेडा कोष	२७१,९९८,३८२	२५९,६६६,५१७
सटही समिकरण कोष	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१,९१२,४४२	२,०३३,६९९
पूँजी फिर्ता जगेडा कोष	-	-
नियामनकारी कोष	२३,११४,३३५	१२,३२६,४१९
लगानी समायोजन कोष	-	-
पूँजीगत जगेडा कोष	-	-
सम्पत्ति पुनः मुल्याङ्कन कोष	-	-
फेयर मूल्य कोष	३३,१६०,८०२	५०,४५३,६३६
लाभांश समिकरण कोष	-	-
विमाङ्किक नाफा नोक्सान	६,५४३,५८५	(५४८,९१९)
विशेष कोष	-	-
अन्य कोष	१,३९६,०००	१,७८९,९९७
<b>जम्मा</b>	<b>३३८,१२५,५४५</b>	<b>३२५,७२१,३४८</b>

**साधारण जगेडा कोष**

साधारण जगेडा कोष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को नियामकीय व्यवस्थासँग सम्बन्धित रहेको छ । यस अन्तर्गत खुद नाफाको २०% रकम साधारण जगेडा कोषका लागि छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । जगेडा कोष चुक्ता पूँजीको दोब्बर र त्यसपछि खुद नाफाको १० प्रतिशत नहुँदासम्म छुट्याउनुपर्ने हुन्छ ।

**संस्थागत सामाजिक उत्तरदायित्व कोष**

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम खुद नाफाको १% संस्थागत सामाजिक उत्तरदायित्वका लागि विनियोजन गरिएको छ ।

**नियामनकारी कोष**

NFRS लागू गर्दाको परिणाम स्वरूप सञ्चित नाफामा परेको प्रभावबाट आएको रकम नियामनकारी कोषमा राखिएको छ ।

**लगानी समायोजन कोष**

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सुचिकृत गरिएको र सुचिकृत नगरिएको सेयर लगानीबाट लगानी समायोजन जगेडा बनाइएको छ ।

**सम्भावित दायित्व तथा प्रतिवद्धता**

**अनुसूची ४.२८**

विवरण	यस वर्ष	गत वर्ष
सम्भावित दायित्व	-	-
भुक्तान नगरिएका सुविधाहरू	८००,०००	८००,०००
पूँजी प्रतिवद्धता	-	-
लीज प्रतिवद्धता	८२,०७२,००६	५४,५०३,७११
मुद्दा मामिला	-	२५४,२०३
<b>जम्मा</b>	<b>८२,८७२,००६</b>	<b>५५,५५७,९१४</b>

**सम्भावित दायित्व**

**अनुसूची ४.२८.१**

विवरण	यस वर्ष	गत वर्ष
स्विकार्य र डकुमेन्ट्री क्रेडिट	-	-
संकलनको लागि विल	-	-
अग्रिम विनिमय सम्झौता	-	-
जमानत	-	-
अन्डरराइडिङ्ग प्रतिवद्धता	-	-
अन्य प्रतिवद्धता	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>



रकम रू. मा

**भुक्तान नगरिएका सुविधाहरू**

अनुसूची ४.२८.२

विवरण	यस वर्ष	गत वर्ष
वितरित नगरिएको कर्जा	-	-
ओभरड्राफ्टको उपयोग नगरिएको सिमा	-	-
क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	-	-
लेटर अफ क्रेडिटको उपयोग नगरिएको सिमा	-	-
जमानतको उपयोग नगरिएको सिमा	८००,०००	८००,०००
<b>जम्मा</b>	<b>८००,०००</b>	<b>८००,०००</b>

**पूँजीगत प्रतिवद्धता**

अनुसूची ४.२८.३

विवरण	यस वर्ष	गत वर्ष
सम्पत्ति र उपकरणको लागि पूँजीगत प्रतिवद्धता		
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत तर सम्भौता नगरिएको	-	-
<b>जम्मा</b>	-	-
अमूर्त सम्पत्ति सम्बन्धि पूँजी प्रतिवद्धता		
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत तर सम्भौता नगरिएको	-	-
<b>जम्मा</b>	-	-
<b>जम्मा पूँजीगत प्रतिवद्धता</b>	-	-

**लिज प्रतिवद्धता**

अनुसूची ४.२८.४

विवरण	यस वर्ष	गत वर्ष
संचालित लिज प्रतिवद्धता		
कम्पनी lessee भएको खण्डमा रद्द गर्न नसकिने संचालित लिज अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम		
एक वर्ष भन्दा कम	-	-
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	-	-
५ वर्षभन्दा बढी	-	-
<b>जम्मा</b>	-	-
वित्त लिज प्रतिवद्धता		
कम्पनी lessee भएको खण्डमा रद्द गर्न नसकिने वित्तीय लिज अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम		
एक वर्ष भन्दा कम		९,१९४,५१८
एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम	४२,८३७,३९४	३३,६००,८०५
५ वर्षभन्दा बढी	३९,२३४,६९२	११,७०८,३८७
<b>जम्मा</b>	<b>८२,०७२,००६</b>	<b>५४,५०३,७११</b>
<b>जम्मा लिज प्रतिवद्धता</b>	<b>८२,०७२,००६</b>	<b>५४,५०३,७११</b>

कम्पनीले प्रविष्ट गरेका सबै सञ्चालनमा रहेका लिजहरूलाई सूचना अवधि दिएर रद्द गर्न सक्छ र बैंकले रिपोर्ट गर्ने मितिमा कुनै वित्त लिज प्रतिवद्धताहरू राखेको छैन ।

**मुद्दा मामिला**

अनुसूची ४.२८.५

कम्पनीको मुद्दा मामिला सामान्यतया यस आ.व. सम्म रहेको छैन ।



रकम रु. मा

**व्याज आम्दानी**

अनुसूची ४.२९

विवरण	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	-	-
नेपाल राष्ट्र बैंकको बक्यौता रकम	-	-
बैंक तथा वित्तीय संस्थामा गरेको लगानी (फ्लेसमेन्ट)	५,६००,४२५	६,६५८,०२७
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	२८,२८९,०७७	४९,१०८,०३८
ग्राहकलाई दिएको कर्जा तथा सापटी	८०८,३८५,९६२	८२६,८२०,७६४
धितोपत्रमा लगानी	९७,८९३,९७२	१०७,४८४,४९४
कर्मचारी कर्जा तथा सापटी	६,०३१,१४४	४,८४२,६१८
अन्य	-	-
<b>जम्मा व्याज आम्दानी</b>	<b>९४६,२००,५८१</b>	<b>९९४,९१३,९४१</b>

**ब्याज खर्च**

अनुसूची ४.३०

विवरण	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाको बक्यौता	१,२३१,६३०	२७,४५१,२७८
नेपाल राष्ट्र बैंकको बक्यौता	१६,२९९,६८४	३९,३६०,९०७
ग्राहकबाट निक्षेप	७२१,३४२,१४०	७१०,९४५,७५१
ऋण सापटी	-	-
जारी गरिएको धितोपत्र	-	-
सहायक आवधिक दायित्व	-	-
अन्य	५,०८७,६७३	३,४१३,१२४
<b>जम्मा ब्याज खर्च</b>	<b>७४३,९६१,१२८</b>	<b>७८१,१७१,०६०</b>

**शुल्क तथा कमिशन आम्दानी**

अनुसूची ४.३१

विवरण	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	-	-
सेवा शुल्क	२९,००८,७३९	२५,२३१,४५०
कन्सोर्टियम शुल्क	-	-
प्रतिवद्धता शुल्क	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	-	-
क्रेडिट कार्ड/ए टि एम जारी र नविकरण शुल्क	-	-
पूर्व भुक्तानी तथा स्वाप शुल्क	-	-
लगानी बैकिङ्ग शुल्क	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	-	-
ब्रोकेज शुल्क	-	-
विप्रेषण शुल्क	३७८,२८७	६३८,६५२
प्रतिपत्रमा कमिशन	-	-
जमानत सम्भौता जारीमा कमिशन	-	-
शेयर प्रत्याभुति जारीबाट कमिशन	-	-
लकर भाडा	-	-
अन्य शुल्क र कमिशन आम्दानी	-	-
<b>जम्मा शुल्क र कमिशन आम्दानी</b>	<b>२९,३८७,०२६</b>	<b>२५,८७०,१०३</b>



रकम रु. मा  
अनुसूची ४.३२

शुल्क र कमिशन खर्च

विवरण	यस वर्ष	गत वर्ष
ए टि एम व्यवस्थापन शुल्क	-	-
भिजा/मास्टर कार्ड शुल्क	-	-
प्रतिवद्धता कमिशन	-	-
ब्रोकरेज खर्च	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	-	-
विप्रेषण शुल्क र कमिशन	-	-
अन्य शुल्क र कमिशन खर्च	५४,४७८	१६९,९२७
जम्मा शुल्क र कमिशन खर्च	५४,४७८	१६९,९२७

खुद व्यापारिक आम्दानी

अनुसूची ४.३३

विवरण	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भेल्युमा वदलाव	-	-
व्यापारिक सम्पत्तिको विक्रिमा भएको नाफा/नोक्सान	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	-
विदेशी सटही कारोबारमा नाफा/नोक्सानी	-	-
अन्य	-	-
खुद व्यापारिक आम्दानी	-	-

अन्य संचालन आम्दानी

अनुसूची ४.३४

विवरण	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आम्दानी	-	-
लगानी बिक्रिबाट नाफा/नोक्सानी	(१७९,४३१)	७,२२३,०२२
लगानी सम्पत्तिको फेयर भेल्युमा नाफा/नोक्सान	-	-
इक्विटी उपकरणमा लाभांश	२,६७९,५६८	१,८२५,९५६
सम्पत्ति र सामग्रीको विक्रिमा भएको नाफा/नोक्सान	२७८,१९१	(३७४,४८०)
लगानी सम्पत्तिको विक्रिमा भएको नाफा/नोक्सान	-	-
संचालन लिज आम्दानी	-	-
सुन र चाँदीको बिक्रिमा भएको नाफा/नोक्सान	-	-
अन्य	२,१३९,६८६	१,१४३,४४८
जम्मा	४,९१८,०१४	९,८१७,९४६

कर्जा जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी

अनुसूची ४.३५

विवरण	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटीमा हुने व्यवस्था	(१,४५२,२००)	(१,११४,१००)
ग्राहकलाई दिएको कर्जा तथा सापटीमा हुने व्यवस्था	२५,१६०,३९५	१३,८५८,३८०
वित्तीय लगानीमा व्यवस्था	-	-
बैंक तथा वित्तीय संस्थाको लगानीमा हुने व्यवस्था	-	-
सम्पत्ति र उपकरणमा व्यवस्था	-	-
ख्याती र अमूर्त सम्पत्तिमा व्यवस्था	-	-
लगानी सम्पत्तिमा व्यवस्था	(३००,०००)	-
जम्मा	२३,४०८,१९५	१२,७४४,२८०





कर्मचारी खर्च

रकम रु. मा  
अनुसूची ४.३६

विवरण	यस वर्ष	गत वर्ष
तलब	३५,६५३,५९७	३४,९८२,९९३
भत्ता	९८,६०२,३३८	९८,८५४,९६५
उपदान	२,९९९,४५०	३,७६४,०९७
संचय कोष	३,३७९,०९२	३,२५२,३९५
पोशाक	-	-
तालिम तथा विकास खर्च	२,९०६,६७९	६९६,७७५
संचित बिदा	८५४,४९०	२,०५३,८४९
औषधोपचार	-	-
बीमा	-	-
कर्मचारी प्रोत्साहन	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-
पेन्सन खर्च	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	९,०२७,००६	७७०,८९५
कर्मचारी सम्बन्धित अन्य खर्च	-	-
<b>जम्मा</b>	<b>६३,८०६,५७९</b>	<b>६४,३७४,८४८</b>
कर्मचारी बोनस	९,६८०,७५२	९२,०७९,८५५
<b>कूल जम्मा</b>	<b>७३,४८७,३३३</b>	<b>७६,४५४,७०३</b>

बोनस ऐन २०३० बमोजिम कर्मचारीलाई बोनस व्यवस्था गर्नु अनिवार्य रहेको छ । बैंकका कर्मचारीका लागि भएका सबै खर्चहरू यस शिर्षकमा समावेश गरिएको छ । जसमा कर्मचारीको तलब, भत्ता, पेन्सन, सञ्चयकोषमा जम्मा रकम, तालिम खर्च, पोशाक खर्च, इन्सुरेन्स, स्टाफ बोनस लगायत रहेका छन् ।

अन्य संचालन खर्च

अनुसूची ४.३७

विवरण	यस वर्ष	गत वर्ष
संचालक बैठक भत्ता	९९७,०००	७९९,८००
संचालक समिति बैठक सम्बन्धि खर्च	-	-
लेखा परीक्षण खर्च	७२५,०००	६५६,२५०
अन्य लेखा परीक्षण सम्बन्धि खर्च	-	-
व्यवसायिक र कानुनी खर्च	५३९,८६२	५०२,९६२
कार्यालय व्यवस्थापन खर्च	३४,९५४,६३७	३४,२३०,२००
संचालन लिज खर्च	-	-
लगानी सम्पत्तिको संचालित खर्च	-	-
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च	७३७,८५०	४३४,७९९
अनरियस लिज व्यवस्था	-	-
अन्य	-	-
<b>जम्मा</b>	<b>३७,०६६,३५०</b>	<b>३६,५४३,९२३</b>

यस खाता शिर्षक अन्तर्गत पर्ने खर्चमा कार्यालय प्रशासन खर्च, अन्य अपरेटिंग र ओभरहेड खर्च, संचालकहरूको बैठक शुल्क र लेखापरीक्षकहरूलाई भुक्तानी गरिएको लेखापरीक्षण शुल्क, व्यावसायिक र कानुनी खर्च, संस्थागत सामाजिक उत्तरदायित्वको खर्च व्यय, पढा प्रारवधानहरू आदि समावेश छन् ।



रकम रु. मा

**कार्यालय प्रशासन खर्च**

**अनुसूची ४.३७.१**

विवरण	यस वर्ष	गत वर्ष
बत्ती, बिजुली र पानी	१,६५६,३८६	१,६००,८४८
मर्मत तथा सम्भार	-	-
क) भवन	४,३१५	१३,७००
ख) सवारी साधन	३९१,६७२	४७७,७८५
ग) अन्य	२९७,८६०	३३८,२६२
बीमा	१,११९,७८६	१,१०७,६३७
पोस्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स तथा इन्टरनेट	३,२०८,५४५	३,२६४,७३९
कार्यालय उपकरण, फर्निचर र सम्भार	३२,३४२	२१,२६१
भ्रमण भत्ता र खर्च	१,८२१,५६१	१,२५८,१५९
मसलन्द र छपाई	१,०३०,९४८	८४७,८४०
पत्रपत्रिका तथा पुस्तक	३७,०२५	४८,९५०
विज्ञापन	५५७,५२४	७९२,८४०
मनोरञ्जन खर्च	२८७,५९२	१४९,६१२
परिषोधन	-	-
सुरक्षा खर्च	१२,१३८,७८९	१२,१६२,९१८
ईन्धन खर्च	२,५६५,४४८	२,६४३,६३६
कर तथा शुल्क	८०४,८९०	१,२२३,३०३
प्रोत्साहन	-	-
सदस्यता तथा वार्षिक शुल्क	-	-
कार्यालय परिसर तथा अन्य सरसफाई	४७८,४६३	४९५,६५९
यातायात र भाडा	-	-
सेवा शुल्क	-	-
अन्य	७,७२१,४९२	७,७८३,०५०
<b>जम्मा</b>	<b>३४,१५४,६३७</b>	<b>३४,२३०,२००</b>

**ह्रास कट्टी र परिषोधन**

**अनुसूची ४.३८**

विवरण	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा उपकरणमा ह्रास कट्टी	१४,८२३,९५५	१४,३५२,८१७
लगानी सम्पत्तिमा ह्रास कट्टी	-	-
अमूर्त सम्पत्तिको परिषोधन	५७७,४१९	४४६,५८५
<b>जम्मा</b>	<b>१५,४०१,३७४</b>	<b>१४,७९९,४०१</b>

ह्रासकट्टी भनेको भौतिक सम्पत्तिको उपयोगी आयु भरी ह्रास हुन आउने रकमको व्यवस्थित विनियोजन हो । परिषोधन यसको उपयोगी आयु भरी अमूर्त सम्पत्तिको परिषोधन रकमको व्यवस्थित विनियोजन हो । ह्रासकट्टीको मापन एनएफआरएसको सम्पत्ति र उपकरण, लगानी सम्पत्ति, र अचल सम्पत्तिको परिमार्जनमार्फत गरिन्छ ।

**गैर संचालन आम्दानी**

**अनुसूची ४.३९**

विवरण	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	-	-
अन्य आम्दानी	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>-</b>



रकम रू. मा

गैर संचालन खर्च

अनुसूची ४.४०

विवरण	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	-	-
रिडन्डेन्सी व्यवस्था	-	-
पूनः संरचना खर्च	-	-
अन्य खर्च	-	-
जम्मा	-	-

आयकर खर्च

अनुसूची ४.४१

विवरण	यस वर्ष	गत वर्ष
चालु कर खर्च		
यस आव.	२६,७७४,१२४	३३,८४२,५१६
पछिल्लो आव. को समायोजन	-	-
स्थगन कर खर्च		
अल्पकालिन भिन्नताहरूको लेखाङ्कन	(१,३०६,६७५)	(१३६,६०३)
करको दरमा बदलाव	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-
जम्मा आयकर खर्च	२५,४६७,४५०	३३,७०३,९१२

यस शिर्षकमा खुद करयोग्य नाफामा लाग्ने आयकर रकमको पहिचान र प्रस्तुती गरिएको छ । यस खाता शिर्षकमा चालु कर खर्च, डिफर्ड कर खर्च/कर आय समावेश गरिएको छ ।

कर खर्च र किताबी नाफाको मिलान

अनुसूची ४.४१.१

विवरण	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	८७,१२६,७७२	१०८,७१८,६९५
कर ३० प्रतिशत दर	२६,१३८,०३२	३२,६१५,६०९
जोड्ने: करको निम्ति घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	१,४३९,९६३	१,७७४,६९४
घटाउने: छुट सम्पत्तिमा करको असर	(८०३,८७०)	(५४७,७८७)
जोड्ने घटाउने: अन्य वस्तुहरूको करमा असर	-	-
जम्मा कर खर्च	२६,७७४,१२४	३३,८४२,५१६
अधिल्लो वर्षहरूको समायोजन	-	-
कुल कर खर्च	२६,७७४,१२४	३३,८४२,५१६
प्रभावकारी कर दर	३०.७%	३१.१%



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.

नाफा अथवा घाटा बाडँफाडँको एकीकृत विवरण

२०८१ असार मसान्त सम्म (सन् २०२४ जुलाई १५ सम्म)

रकम रु. मा

विवरण	आषाढ मसान्त २०८१	आषाढ मसान्त २०८०
नाफा/नोक्सान सम्बन्धी विवरणका आधारमा खुद नाफा/नोक्सान	६१,६५९,३२३	७५,०१४,७८३
विनियोजन :		
क) साधारण जगेडा	(१२,३३१,८६५)	(१५,००२,९५७)
ख) सटही घटबढ कोष		
ग) पुँजी चुक्ता कोष		
घ) संस्थागत सामाजिक उत्तर दायित्व कोष	१२१,२५७	(३१५,४३७)
ङ ) कर्मचारी तालिम कोष	३९३,९९७	(७३२,४८९)
च) अन्य		
- स्थगन कर कोष	-	-
- लगानी समायोजन कोष	-	-
- वित्तीय उपकरणको बिक्रि भएको कारणले फेयर मूल्य कोषबाट रकमान्तरण	-	(८३८,१९४)
- शेयर प्रिमियम	-	-
नियामनकारी समायोजन अधिको नाफा/नोक्सान	४९,८४२,७१२	५८,१२५,७०६
नियामनकारी समायोजन :		
क) असुल हुन बाँकी व्याज(-)/अघिल्लो वर्षको असुल हुन बाँकी व्याजको असुली	(९,६१५,०४५)	(१,०६६,०२३)
ख) खातामा भएको साना कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	-	-
ग) लगानीको सम्भावित जोखिम वापत व्यवस्थामा कमी (-) वृद्धि (+)	-	-
घ) गैर बैकिङ्ग सम्पत्तिमा कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	(१,७२१,७९०)	(७,४७७,८४८)
ङ) स्थगन कर सम्पत्तिको लेखाङ्कन (-) अपलेखाङ्कन (+)	-	-
च) ख्याती पहिचान (-)/ख्यातीको हानी (+)	-	-
छ) Bargain Purchase Gain (-) विपरित (+)	-	-
ज) विमाङ्कीक नोक्सान पहिचान (-) विपरित (+)	५४८,९१९	(५४८,९१९)
झ) अन्य (+/-)	-	-
- परिशोधित लागतमा लेखाङ्कन गरिएको ऋणपत्रहरू	-	-
- परिभाषित लाभ योजना	-	-
- Fair Value कोष	-	-
खुद वितरण योग्य नाफा/नोक्सान आ.व. २०८०/८१ को नाफा/नोक्सानबाट	३९,०५४,७९६	४९,०३२,९१६
१ श्रावण २०८० को संचित मुनाफा	५०,७६५,६४४	७४,५९२,०२८
समायोजन/पुनःस्थापना (Bargain Purchase Gain-Prior Period Tax paid_	(१६,५३३,२७९)	-
बोनस शेयर जारी	-	(२३,००८,२००)
नगद लाभांश	(४९,५७५,००२)	(४९,८५१,१००)
अन्य समायोजन	-	-
कुल वितरण योग्य नाफा/नोक्सान आ.व. २०८१ आषाढ ३१ सम्म	२३,७१२,१५९	५०,७६५,६४४



# Shree Investment and Finance Co. Ltd.

## Notes Forming Part of Financial Statements

for the year ended 31 Ashadh 2081 (15 July 2024)

### 5. Disclosure of Additional Information

#### 5.1 Risk Management Framework

The Company must deal with various risks associated with its business operations and it has a forward-looking approach to managing risks. The Company has robust internal control system in place focused on extensive risk management framework for effective assessment, measurement, and mitigation of risk. The primary goal of the risk management framework is long-term sustainability of the Company and having appropriate balance between risk and return, to enhance shareholder value.

The Company has strong credit appraisal and risk assessment practices in place for identification, measurement, monitoring and control of credit risk exposures. The Company uses internal Credit Risk Assessment Models and scorecards for assessing credit risk under different exposure segments. Internal ratings of the Company are subject to a comprehensive rating validation framework. The Risk Management Committee (RMC) oversees overall risk governance framework of The Company. The Committee, on an on-going basis, monitors the effectiveness of the risk management and internal control systems. The Board is apprised regularly by the RMC regarding appropriateness and adequacy of the existing risk identification and measurement system put in place in the Company and makes recommendations for devising appropriate system & procedures.

#### 5.2 Credit Risk

Credit risk is the risk of financial loss that the Company may face because of a borrower or counterparty not meeting its obligations in line with the original contract. Since the majority of the Company's assets are in the form of loans and advances, management of credit risk becomes the most crucial task. A Company's approach to Credit Risk Management is governed by Board's approved policies and procedures. Through this policy, the Company seeks to:

- i) Decide the policy and strategy for Integrated Risk Management covering the various risk exposures of the Company.
- ii) Set up policies and guidelines for identification, measurement, monitoring and control and reporting of Credit Risks.
- iii) Ensure that the Credit Risk Management Process is as per the guidelines given in the Company's policy.
- iv) Review and approve Credit Risk limits.
- v) Ensure robustness of financial models, and effectiveness of systems used to calculate Credit Risk.

There is a well-defined credit risk management structure of the Company, which comprises of

- **Risk Management Committee (RMC)**
- **Credit Risk Management Committee (CRMC) :** The Credit Risk Management Committee (CRMC), monitors Credit Risk, ensuring compliance and implementations of Credit Risk policy/strategy approved by the Board and incorporation of Regulatory Compliance in Company's Policies and Guidelines.

**i) Maximum exposure to credit risk**

The Company has financial assets consisting mainly of loans & advances and investments at amortized cost. In these cases, the maximum exposure to credit risk is the carrying amount of the related financial assets.

**ii) Credit quality of neither past due nor impaired and past due or impaired**

The table below shows the credit quality by class of asset for all financial assets exposed to credit risk, based on the Company's internal credit rating system as of 31 Ashadh 2081.

(Amount in NPR Millions)

Particulars	Neither past due nor impaired	Past due less 90 days	Past due 91 to 180 days	Past due More than 180 days	Individually impaired	Total
<b>Financial Assets</b>						
<b>Assets carried at Amortized Cost</b>						
Cash and cash equivalent	566					566
Due from Nepal Rastra Bank	359					359
Placement with Company and Financial Institutions						
Loans and advances	5,222	221	129	20	13	5,605
Investment securities						
Fair Value through Profit and Loss (FVTPL)						
Derivative financial instruments						
<b>Trading Assets</b>						
Fair Value through Other Comprehensive Income (FVTOCI)						
Investment securities	2,317					2,317
Investment in subsidiaries						
<b>Total</b>	<b>8,464</b>	<b>221</b>	<b>129</b>	<b>20</b>	<b>13</b>	<b>8,847</b>

### 5.3. Market Risk

Market risk refers to the risk to a Company resulting from movements in market prices, in particular, changes in interest rates, foreign exchange rates, and equity and commodity prices. Market risk is defined as the risk of losses in on and off-balance sheet positions arising from movements in market prices.





The risks subject to this requirement are:

- a. Interest Rate Risk: Interest rate risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market interest rates.
- b. Currency Risk: Foreign exchange risk is the potential for the Company to experience volatility in the value of its assets, liabilities and solvency and to suffer actual financial losses because of changes in value between the currencies of its assets and liabilities and its reporting currency.
- c. Equity Price Risk: Equity price risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in equity prices (other than those arising from interest rate risk or currency risk), whether those changes are caused by factors specific to the individual financial instrument or its issuer, or by factors affecting all similar financial instruments traded in the market.

One of the key challenges in market risk is quantification of risks. Appropriate models/measures need to be used based on the materiality of identified risks. Accurate assessment will help to reduce loss. There are many sensitivities measures available to quantify market risk. However, no single measure can reflect all aspects of market risk. The Company utilizes various statistical and non-statistical risk measures to enhance the stability of risk measurement. Overall, these risk measures provide a comprehensive view of market risk exposure more than any single measure by itself.

The Market Risk Management Committee (MRMC) has the overall responsibility to identify, monitor / manage various market risk exposures of the Company through Market risk limits, stop loss limits, etc., at a more granular level. MRMC is headed by the Managing Director, CFO is functional head and CRCO is member secretary. The MRMC reviews structured liquidity, interest rate risk, open position of currencies and risk associated investment risk etc. MRMC meets at quarterly intervals. The Member secretary and functional head will ensure regulatory compliances.

The Assets Liability committee (ALCO) is a senior management level committee responsible for supervision/management of Market Risk (mainly interest rate and liquidity risks). ALCO is the apex body for assets liabilities management, within the risk parameters laid down by the Company's Board and it shall remain inter alia in charge of

- Asset Liability Management
- Structural Balance Sheet Risk and Policy

A Company is required to manage market risk and ensures that the capital requirements for market risk are being maintained on a continuous basis. Capital assessment is essential to limit risk and reduce the effect of potential and unexpected losses.

#### 5.4. Operational Risk

Operational Risk is the risk of loss resulting from inadequate or failed internal processes, people and system or from external events. The Operational Risk Management Committee (ORMC) reviews the operational risk profile of the

Company at periodic intervals and recommends suitable controls/mitigation for managing operational risk in the Company. The Committee anticipates changes and threats, concurs on areas of highest priority and related mitigation strategies and ensures that adequate resources are being assigned to mitigate risks as needed. The Operational Risk Management Committee (ORMC) is an executive Committee which is headed by the DY. CEO and CRCO is member secretary. Its principal objective is the mitigation of operational risks within the Company by creation and maintenance of an operational risk management process.

All the staff are well trained about risks and are guided on the areas of their operation. The Company continues to strengthen its risk management system through various measures to address the risks posed by a multitude of factors, which ultimately helps the Company to reaffirm its position as one of the best-managed company in Nepal. For assessment of Pillar-I risks and Pillar-II risks such as liquidity risk and interest rate risk, as well as adequacy of capital and overall risk management practices under normal and stressed conditions, the Company has comprehensive Internal Capital Adequacy Assessment Process (ICAAP) in place.

The Operational Risk Management Framework has been established with an explicit mandate to support the implementation of an effective Operational Risk Management process and to meet Basel, NRB and parent company (SIFCO) requirements. This will entail:

- a. Increasing Operational Risk & Loss transparency by incident reporting.
- b. Enhancing Operational Risk awareness through Risk and Control Self-assessment (RCSA) process.
- c. Improving early warning information through implementation of Key Risk Indicators (KRIs).
- d. Facilitate speedy resolution of risk issues by effectively tracking and follow-up of assessment outcomes; and
- e. Finally, allocation of risk ownership and responsibilities.

#### **Key Roles of ORMC:**

- Review the risk profiles, understand future changes and threats, and concur on areas of highest priority and related mitigation strategy.
- Assure that adequate resources are being assigned to mitigate risks as needed.
- Communicate with business units and staff about the importance of operational risk and assure adequate participation and cooperation.
- Review and approve the development and implementation of operational risk methodologies and tools including assessments, reporting, capital and loss event databases.
- Receive and review reports/presentations from various business groups, support departments (IT, HR etc.) and business units, processing cells about their risk profiles and mitigation programs.
- To discuss and recommend suitable controls/mitigations for managing operation risks
- Analyze frauds, potential losses, non-compliance, breaches etc. and recommend corrective measures to prevent recurrences.



- Discuss any issues arising / directions in any one business unit/product which may impact the risks of other business/products.
- Continually promote risk awareness across all business units so that complacency does not set in.
- Monitor and ensure that appropriate ORM frameworks are in place.
- Review the reports presented by Central Operations Department (COD) with respect to operational risk profile of the Company. Approve policy-related mitigation plans.
- Review roll-out plans for implementation of ORM initiatives. Proactively review and manage potential risks which may arise from regulatory changes/or changes in economic /political environment in order to keep ahead.

## 5.5. Liquidity Risk

Liquidity risk is defined as the risk that the Company will encounter difficulty in meeting obligations associated with financial liabilities that are settled by delivering cash or another financial asset. Liquidity risk arises because of the possibility that the Company might be unable to meet its payment obligations when they fall due as a result of mismatches in the timing of the cash flows under both normal and stress circumstances. Such scenarios could occur when funding needed for illiquid asset positions is not available to the Company on acceptable terms. To limit this risk, management has arranged for diversified funding sources in addition to its core deposit base and adopted a policy of managing assets with liquidity in mind and monitoring future cash flows and liquidity on a daily basis. The Company has developed internal control processes and contingency funding plans for managing liquidity risk. The Company always maintains liquid assets higher than regulatory prescription to mitigate the liquidity risk.

Assets Liability committee (ALCO) is a senior management level committee responsible for supervision/management of liquidity risks.

Maturity profile of financial assets and liabilities at closing date of financial year, which is used by the management to monitor and take necessary action for liquidity in the Company, is as under:

As on 31 Ashadh 2081  
Amount in NPR Millions

S. N.	Particulars	Less than 3 Month	3-6 Month	6 Month-1Year	More than 1 year	Total
<b>Assets</b>						
1	Cash and cash equivalent	566				566
2	Due from Nepal Rastra Bank	359				359
3	Placement with Company and Financial Institutions					
4	Derivative financial instruments					
5	Other trading assets					
6	Loans and advances to customers	536	963	2,152	1,954	5,605
7	Investment securities	489			1,828	2,317
8	Current tax assets					
9	Investment in subsidiaries					

S. N.	Particulars	Less than 3 Month	3-6 Month	6 Month-1Year	More than 1 year	Total
10	Investment in associates					
11	Investment property					
12	Property and equipment					
13	Goodwill and Intangible assets					
14	Deferred tax assets					
15	Other assets	22				22
<b>Total (A)</b>		<b>1,971</b>	<b>963</b>	<b>2,152</b>	<b>3,782</b>	<b>8,868</b>
<b>Liabilities</b>						
1	Due to Company and Financial Institutions	45				
2	Due to Nepal Rastra Bank	187				
3	Derivative financial instruments					
4	Deposits from customers	1,523	877	1,949	3,025	7,373
5	Borrowing					
6	Current tax liabilities					
7	Provisions					
8	Deferred tax liabilities					
9	Other liabilities	79				79
10	Debt securities issued					
11	Subordinated liabilities					
<b>Total (B)</b>		<b>1,833</b>	<b>877</b>	<b>1,949</b>	<b>3,025</b>	<b>7,684</b>
<b>Net Assets (A-B)</b>		<b>138</b>	<b>86</b>	<b>203</b>	<b>757</b>	<b>1,184</b>
<b>Cumulative Net Assets</b>		<b>138</b>	<b>224</b>	<b>427</b>	<b>1,184</b>	

## 5.6. Capital Management

### 5.6.1. Qualitative disclosures

The objective of capital management is to ensure that the Company has adequate Capital to support material risks in the business and also to encourage the Company to develop and use better Risk Management Techniques for monitoring and managing risks.

The Company has devised ICAAP, which is intended to ensure that it has adequate capital to support all the risks in business, to improve upon the risk over time and achieve better risk management techniques in monitoring and managing risks. ICAAP Committee meets at quarterly intervals to review the internal capital assessment commensurate with the risk profile and review the portfolios which require capital charge. ICAAP Committee also reviews strengthening of risk management, applying internal limits, strengthening the level of provisions and reserves, and improving internal controls.



## 5.6.2. Quantitative Disclosures

### a) Capital structure and capital adequacy

#### i. Tier 1 capital and a breakdown of its components

Amount In '000

1.2	Capital	31 Ashadh 2081	31 Ashadh 2080
<b>Core Capital (Tier I) (CET1 + AT1)</b>		<b>1,207,092</b>	<b>1,221,813</b>
<b>Common Equity Tier 1 (CET1)</b>			
a	Paid up Equity Share Capital	981,683	981,683
b	Equity Share Premium		
c	Proposed Bonus Equity Shares		
d	Statutory General Reserves	271,998	259,667
e	Retained Earnings	23,712	50,766
f	Un-audited Current Year Cumulative Profit		
g	Capital Redemption Reserve		
h	Capital Adjustment Reserve		
i	Debenture Redemption Reserve		
j	Dividend Equalization Reserves		
k	Bargain Purchase Gain		
l	Other Free Reserve		
m	Less: Goodwill		
n	Less: Intangible Assets (software in our case)		
o	Less: Fictitious Assets		
p	Less: Investment in Equity in Licensed Financial Institutions		
q	Less: Investment in Equity of Institutions with Financial Interests		
r	Less: Investment in Equity of Institutions in Excess of Limits		
s	Less: Investments Arising Out of Underwriting Commitments		
t	Less: Reciprocal Crossholdings		
u	Less: Purchase of Land & Building in Excess of Limit and Unutilized	70,302	70,302
v	Less: Cash Flow Hedge		
w	Less: Defined Benefit Pension Assets		
x	Less: Un-recognized Defined Benefits Pension Liabilities		
y	Less: Negative Balance of Reserve Accounts		
z	Less: Other Deductions		
<b>Adjustments Under Pillar II</b>			
	Less: Shortfall in Provision (6.4 a 1)	-	-
	Less: Loans and Facilities extended to Related Parties and Restricted lending (6.4 a 2)	-	-
<b>Additional Tier 1 (AT1)</b>			-
a	Perpetual Non-Cumulative Preference Share Capital	-	-
b	Perpetual Debt Instruments	-	-
c	Stock Premium	-	-

## ii. Tier 2 capital and a breakdown of its components

Amount In '000

S. N.	Particular	31 Ashadh 2081	31 Ashadh 2080
	<b>Supplementary Capital (Tier II)</b>	<b>75,281</b>	<b>73,482</b>
a	Cumulative and/or Redeemable Preference Share	-	-
b	Subordinated Term Debt		
c	Hybrid Capital Instruments		
d	Stock Premium		
e	General loan loss provision	74,432	72,633
f	Investment Adjustment Reserve	849	849
g	Assets Revaluation Reserve		
h	Exchange Equalization Reserve		
i	Other Reserves	-	-

## iii. Deductions from capital

The following particulars have been considered for deduction from core capital:

Amount In '000

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Intangible Assets (software in our case)	-	-
Investment in equity of institutions with financial interests (subsidiary NSMBL)	-	-
Less: Purchase of Land & Building in Excess of Limit and Unutilized	70,302	70,302
<b>Total</b>	<b>70,302</b>	<b>70,302</b>

## iv. Total qualifying capital

Amount In '000

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Tier I Capital	1,207,092	1,221,813
Tier II Capital	75,281	73,482
<b>Total</b>	<b>1,282,373</b>	<b>1,295,295</b>

## Capital Adequacy Ratio

Capital Adequacy Ratios	31 Ashadh 2081	31 Ashadh 2080
Common Equity Tier 1 Capital to Total Risk Weighted Exposures (After Company's adjustments of Pillar II)	18.38%	19.58%
Tier I Capital to Total Risk Weighted Exposures (After Company's adjustments of Pillar II)	1.15%	1.17%
Tier I and Tier II Capital to Total Risk Weighted Exposures (After Company's adjustments of Pillar II)	19.53%	20.75%



**Summary of the terms, conditions and main features of all capital instruments, especially in case of subordinated term debts including hybrid capital instruments**

Ordinary share capital: The Company has only one class of equity shares having a par value of Rs. 100 per share. Each holder of equity shares is entitled to one vote per share. In the event of liquidation of the Company, holder of equity shares will be entitled to receive remaining assets of the Company after distribution of preferential amount. The distribution will be in proportion to the number of equity shares held by the shareholders.

**b) Risk Exposures**

**Risk weighted exposures for Credit Risk, Market Risk and Operational Risk**

(Amount '000)

S.No.	Risk Weighted Exposures	31 Ashadh 2081
1	Risk Weighted Exposure for Credit Risk	5,902,671
2	Risk Weighted Exposure for Operational Risk	397,414
3	Risk Weighted Exposure for Market Risk	
4	Regulatory Adjustment	266,108
	<b>Total Risk Weighted Exposures</b>	<b>6,566,193</b>

**Risk weighted exposure under each of 18 Categories of Credit Risk**

Amount In '000

S. No.	Risk Weighted Exposures	31 Ashadh 2081
1	Claims on domestic banks that meet capital adequacy requirements	119,824.22
2	Claims on Domestic Corporates (Unrated)	1,630,946.62
3	Regulatory Retail Portfolio (Not Overdue)	907,974.07
4	Claims fulfilling all criterion of regularity retail except granularity	200,166.55
5	Claims secured by residential properties	294,457.10
6	Claims secured by residential properties (Overdue)	29,002.36
7	Claims secured by Commercial real estate	438,364.20
8	Past due claims (except for claims secured by residential properties)	241,262.37
9	High Risk claims	498,444.96
10	Real Estate loans for land acquisition and development (Other than mentioned in Capital Adequacy framework 2007-point 3.3(j)(1)(j))	473,650.87
11	Lending against Shares(above Rs.5 Million)	448,492.54
12	Lending Against Shares(upto Rs. 5 Million)	65,099.80
13	Personal Hirepurchase/Personal Auto Loans	33,130.81
14	Investments in equity and other capital instruments of institutions listed in stock exchange	111,333.30
15	Investments in equity and other capital instruments of institutions not listed in the stock exchange	1,128.75
16	Staff loan secured by residential property	27,915.62
17	Other Assets	206,747.83
18	Off Balance Sheet Exposures	174,728.90
	<b>Total</b>	<b>5,902,670.87</b>



c) **Total risk weighted exposure calculation table**

Amount In '000

1.1	Risk Weighted Exposures	31 Ashadh 2081	31 Ashadh 2080
a	Risk Weighted Exposure for Credit Risk	5,902,671	5,554,554
b	Risk Weighted Exposure for Operational Risk	397,414	430,772
c	Risk Weighted Exposure for Market Risk		
	<b>Total Risk Weighted Exposures (a+b+c)</b>		
	<b>Adjustments Under Pillar II</b>		
	Add: RWE equivalent to reciprocal of capital charge of 3% of gross income.	77,105	76,028
	Add: 3% of the total RWE as Supervisor is not satisfied with the overall Risk Management Policies and Procedures (6.4 a 9)	189,003	179,559
	<b>Total Risk Weighted Exposures (After Company's Adjustment of Pillar II)</b>	<b>6,566,193</b>	<b>6,240,914</b>

d) **Amount of NPA (Gross and Net) as on 31 Ashadh 2081**

Amount In '000

S. No.	Particulars	Gross NPA	Net NPA
1	Restructured		
2	Substandard	129,136	96,852
3	Doubtful	19,752	9,876
4	Loss	13,309	0
	<b>Total</b>	<b>162,197</b>	<b>106,728</b>



## 5.7. Classification of Financial Assets and Financial Liabilities

As on 31 Ashadh 2081

Amount in NPR

Financial Assets	Notes	Fair Value Through Profit or Loss	Fair value through Other Comprehensive Income	Amortized Cost	Total
Cash and cash equivalent	4.1	565,651,040			565,651,040
Due from Nepal Rastra Bank	4.2	358,667,440			358,667,440
Placement with Company and Financial Institutions	4.3				
Derivative financial instruments	4.4				
Other trading assets	4.5				
Loan and advances to B/FIs	4.6			212,024,800	212,024,800
Loans and advances to customers	4.7			5,393,053,710	5,393,053,710
Investment securities	4.8		2,316,572,297		2,316,572,297
Current tax assets	4.9	3,376,091			3,376,091
Investment in subsidiaries	4.1				
Investment in associates	4.11				
Investment property	4.12	14,602,600			14,602,600
Property and equipment	4.13	152,691,118			152,691,118
Goodwill and Intangible assets	4.14	2,694,959			2,694,959
Deferred tax assets	4.15				
Other assets	4.16	22,361,781			22,361,780
<b>Total</b>		<b>6,569,489,940</b>	<b>2,316,572,297</b>	<b>155,386,077</b>	<b>9,041,695,835</b>

As on 31 Ashadh 2081

Amount in NPR

Financial Liabilities	Notes	Fair Value Through Profit or loss	Amortized Cost	Total
Due to Company and Financial Institutions	4.17	44,915,594		44,915,594
Due to Nepal Rastra Bank	4.18	186,875,064		186,875,064
Derivative financial instruments	4.19			
Deposits from customers	4.2	7,373,425,075		7,373,425,075
Borrowing	4.21			
Current tax liabilities	4.9			
Provisions	4.22			
Deferred tax liabilities	4.15	14,082,418		14,082,418
Other liabilities	4.23	78,876,780		78,876,780
Debt securities issued	4.24			
Subordinated liabilities	4.25			
<b>Total</b>		<b>7,698,174,931</b>		<b>7,698,174,931</b>



**5.7.1. Information on profit or loss, assets, and liabilities as on 31 Ashadh 2081**

Amount In NPR Lakhs

Particulars	Koshi Province		Bagmati Province		Gandaki Province		Lumbini Province		Karnali Province		Total	
	Ashadh end 2081	Ashadh end 2080	Ashadh end 2081	Ashadh end 2080	Ashadh end 2081	Ashadh end 2080	Ashadh end 2081	Ashadh end 2080	Ashadh end 2081	Ashadh end 2080	Ashadh end 2081	Ashadh end 2080
a Revenues from external customer	610	737	7,056	7,266	412	397	1,599	1,810	128	97	9,805	10,306
b Inter segment revenues	-	-	-	-	-	-	-	-	-	-	-	-
c Net Revenue	610	737	7,056	7,266	412	397	1,599	1,810	128	97	9,805	10,306
d Interest revenue	579	707	6,806	6,994	387	373	1,566	1,781	124	95	9,462	9,949
e Interest expense	414	466	5,073	5,286	158	162	1,731	1,815	64	53	7,440	7,781
f Net Interest revenue(b)	165	241	1,733	1,708	229	211	(165)	(34)	60	42	2,022	2,168
g Depreciation and amortization	4	4	139	129	3	5	5	6	3	4	154	148
h Segment profit/(loss) Before Income tax	177	201	818	1,199	237	(100)	(380)	(210)	19	(3)	871	1,087
i Entity's interest in the profit or loss of associates accounted for using equity method	-	-	-	-	-	-	-	-	-	-	-	-
j Other material non-cash item	-	-	-	-	-	-	-	-	-	-	-	-
k Impairment charges	(22)	2	149	18	(44)	85	150	20	1	2	234	127
l Segment assets	6,184	6,805	70,801	67,893	5,322	5,595	7,511	7,851	597	511	90,417	88,655
m Segment liabilities	6,039	6,609	57,209	54,138	5,276	5,730	7,881	8,082	578	514	76,982	75,074



### 5.7.2. Disclosure on measurement of operating segment profit or loss, assets and liabilities

- Revenue from external customers includes gross interest revenue, gross fee and commission revenue, net trading revenue and other operating incomes (does not include intersegment revenue).
- Net Revenue includes net interest income, net fee and commission income, net trading revenue and net other operating incomes.
- Interest revenue includes gross interest revenue of the Company.
- Interest expense includes gross interest expense of the Company.
- Net Interest revenue is Interest revenue less interest expense (f=d-e).
- Depreciation and amortisation for the segments' identifiable assets has been allocated to the respective segments.
- Company does not have investment in associates and / or joint venture.
- There are no material non-cash item.
- Impairment of assets has been specifically identified for each segment assets and disclosed accordingly.
- Segment Assets have been disclosed as identified for each segment.
- It is Company's policy to keep segment's asset to be equal to segment liabilities under transfer pricing mechanism.

### 5.7.3. Information about geographical areas as on 31 Ashadh 2081

Province wise revenue from following geographical areas.

Particulars	Percentage (%)	Amount in Lakh
<b>a. Domestic</b>		
Koshi Province	6.22%	610
Bagmati Province	71.96%	7,056
Gandaki Province	4.20%	412
Lumbini Province	16.31%	1,599
Karnali Province	1.31%	128
<b>Sub-total(a)</b>	<b>100%</b>	<b>9,805</b>
<b>b. Foreign</b>	-	-
<b>Sub-total(b)</b>	-	-
<b>Total(a+b)</b>	<b>100%</b>	<b>9,805</b>

### 5.7.4. Information about major customers

Revenue from a single external customer does not amount to 10 percent or more of the entity's revenue.

### 5.8. Share Options and Share Based Payments

There are no share options and employees, and directors are not given any share-based payments whether equity settled, or cash settled.

## 5.9. Contingent liabilities and commitments

Contingent liabilities include guarantees, irrevocable credit commitment and letter of credit and contingent liabilities related to the legal proceedings or regulatory matters are not recognized in the financial statements but are disclosed when the probability of settlement is remote.

Details of contingent liabilities and commitments are given in note 4.28 and summary presented hereunder:

Particular	31 Ashadh 2081	31 Ashadh 2080
Contingent liabilities	800,000	800,000
Undrawn and undisbursed facilities		
Capital commitment		
Lease Commitment	82,072,006	54,503,711
Litigation		254,203
<b>Total</b>	<b>82,872,006</b>	<b>55,557,914</b>

## 5.10. Related Parties Disclosures

Parties are related if one party has the ability to control the other party or exercise significant influence over the other party in making financial or operation decisions, or one other party controls both. The definition includes Subsidiaries, Associates, Directors and Key Management Personnel.

Name	Designation
Sashi Raj Pandey	Chairman
Dinesh Raj Joshi	Director
Umesh Bhagat Pradhananga	Director
Ram Krishna Sharma Wagle	Director
Mahesh Pd. Adhikari	Director
Mamata Adhikari	Director
Adarsha Raj Pandey	Director
Lilamani Neupane	Chief Executive Officer

### Amount paid to Chief Executive Officer

The Board of Directors have reappointed Mr. Lilamani Neupane as Chief Executive Officer of the Company with effect from 2078/08/23 for the period of 4 years. CEO has been paid a total of NPR. 8,164,759 and has been provided vehicle facility for official purpose.

The Salary and benefits paid to the CEO are as follow:

Basic Salary	Provident Fund	Allowance	Bonus	Other Perquisites	Total Income
5,191,963	519,198	1,082,959	1,370,639	-	8,164,759

### Loans and Advances extended to Promoters:

The Company has not extended any loans to promoters during the year.



### Directors and other Key Management Personnel (KMP)

The Company's Directors, Key Management Personnel and persons connected with them, are also considered to be related parties for disclosure purposes. Personnel representing the Central Management Committee (CENMAC) are considered as KMP.

### Directors related expenses

The details of expenses incurred by the Company for the member of the Board of Director is as under:

Amount in NPR

Particulars	Expenses	
	31 Ashadh 2081	31 Ashadh 2080
Transaction during the year		
Board Meeting Fee	661,000	637,000
Audit Committee Meeting Fee	96,000	80,000
Risk Management Committee Meeting Fee	64,000	64,000
AML/CFT Committee Fee	80,000	64,000
Employee Service Facility Committee Meeting Fee	16,000	16,000
Food, Lodging, Travelling & Halting Expenses for Board level meetings and Telephone, newspaper, and other Expenses	-	-
<b>Total</b>	<b>917,000</b>	<b>861,000</b>

#### 5.11 Merger and Acquisition

The Company has not undertaken any mergers and acquisitions during the year. .

#### 5.12. Events After Reporting Data

The Company monitors and assesses events that may have potential impact to quality as adjusted / non-adjusted events after the end of reporting period. There are no material events that have occurred subsequent to 31st Ashadh, 2081 till signing of Financial Statement on 3rd December 2024.

#### 5.13. Employee Bonus

The Company has provided employee bonus at the rate 10% of profit before tax as per prevailing Bonus Act, 2030.

#### 5.14. Reserves

##### 5.14.1. Corporate Social Responsibility

As per the NRB directive no. 6.16 on the Corporate Social Responsibility, the Company has allocated 1% of the net profit of current fiscal year for CSR activities. The amount allocated for corporate social responsibility reserve is Rs. 616,593 and Rs. 750,148 for current year and previous year respectively. Comparative table of CSR expenses and fund is as under:

Amount in NPR

Particulars	Note	31 Ashadh 2081	32 Ashadh 2080
<b>Net Profit during the year as per P/L account</b>	<b>P/L</b>	<b>61,659,323</b>	<b>75,014,783</b>
Minimum 1% to be appropriated for CSR as per NRB to be expended next year of Net Profit		616,593	750,148
Additional fund appropriated to cover already committed projects in CSR			
<b>Total fund appropriated in CSR fund during the year</b>		<b>616,593</b>	<b>750,148</b>
Opening balance in CSR fund	4.27	2,033,699	1,718,262
Less: Expenses incurred during the year in CSR	4.37	(737,850)	(434,711)
Add/Less: Fund Transferred during the year		121,257	315,437
<b>Total balance outstanding in CSR fund as on Ashadh End</b>	<b>4.27</b>	<b>1,912,442</b>	<b>2,033,699</b>

Summary of amount expended under the corporate social responsibility is presented in table below.

#### a. Province wise expenses details

Province	Amount (NPR)
Koshi Province	124,904
Bagmati Province	369,669
Gandaki Province	73,914
Lumbini Province	89,499
Karnali Province	79,864
<b>Province wise total</b>	<b>737,850</b>

#### b. Sector wise expenses details

Particulars	Amount (NPR)
ADSoN for sponsorship for Ability development program	25,000
Awareness Program on FM	81,360
Samata Education Trust – Contribution for Scholarship Program	50,000
Global Money Week – FM Adhyatma Jyoti Pvt.	2,825
J P Foundation - Contribution for old age care	5,760
Kalinchowak Bhagwati – Bin Distribution	8,000
Other Expenses Related To Financial Literacy Program	564,905
<b>Total</b>	<b>737,850</b>

#### 5.14.2. Staff Skill Development Fund

The Bank is required to incur expenses towards employee training and development for an amount that is equivalent to at least 3% of the preceding year's salary and allowance. Any shortfall amount in meeting this mandatory expense requirement in the current year will have to be transferred to this reserve fund through appropriation of net profit and the amount shall accumulate in the fund available for related expenses in the





subsequent year. Balance in this fund is directly reclassified to retained earnings in the subsequent year to the extent of expenses made for employees training related activities.

Particulars	Note	31 Ashadh 2081	31 Ashadh 2080
Opening Staff Skill Development Fund		1,789,997	1,057,508
Additions during the year (Minimum 3% to be expended in staff training and development as prescribed by NRB)		1,712,682	1,429,263
<b>Total</b>		<b>3,502,679</b>	<b>2,486,771</b>
Less: Expenses incurred in staff training and development during the year		2,106,679	696,775
<b>Remaining Balance (Unspent) as on Ashad End</b>	<b>4.27</b>	<b>1,396,000</b>	<b>1,789,997</b>

### 5.14.3. Regulatory Reserve

This is a non-free statutory reserve and is a requirement as prescribed in NRB directive. In the transition to NFRS from previous GAAP the Company is required to reclassify all amounts that are resultant of re-measurement adjustments and that are recognized in retained earnings into this reserve heading. The amount reclassified to this reserve includes:

- Re-measurement adjustments such as interest income recognized against interest receivables,
- Difference in loan loss provision as per NRB directive and impairment on loan and advance as per NFRS,
- Amount equals to deferred tax assets,
- Actual Loss recognized in other comprehensive income,
- Amount of goodwill recognized under NFRS.

Pursuant to the NRB Unified Directive no. 4/2080, regulatory reserve on Accrued Interest Receivable and Non-Banking Asset have been considered after taking effect of staff bonus and income tax.

Amount in NPR

Particular	Fiscal Year		
	2078/79	2079/80	2080/81
<b>Opening Balance of Regulatory Reserve</b>	<b>2,275,754</b>	<b>3,233,628</b>	<b>12,326,419</b>
<b>Add: Amount transferred during year from retained earning</b>			
Interest Receivable	957,874	1,066,023	9,615,045
Short loan loss provision			
Short provision for possible loss in investment			
Short provision on NBA		7,477,848	1,721,790
Deferred Tax			
Goodwill			
Gain on Bargain Purchase			

Particular	Fiscal Year		
	2078/79	2079/80	2080/81
Actuarial Loss		548,919	(548,919)
Fair value loss recognized in OCI			
Other (Fair value gain/unrealized gain recognized in Profit or loss)			
<b>Less: Amount transferred to retained earnings during the year</b>			
<b>Accrued interest previously recognized as income collected during the year</b>			
Actuarial Gain			
Fair value loss on investment recognized as Fair value through Profit or loss			
Deferred Tax Reserve			
<b>Balance as on Ashadh end (Note 4.27)</b>	<b>3,233,628</b>	<b>12,326,419</b>	<b>23,114,335</b>

#### 5.14.4 Adjustment in opening Retained Earnings

Balance of opening retained earnings has been adjusted by NPR 16,533,279 on account of tax paid on bargain purchase gain on merger of the company during 2073/74 levied vide Finance Act 2080.

#### 5.15 Impairment of Loans and Advances

As per the carve out notice issued by ICAN, the Company has measured impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per NFRS 9.

Loans and advances to customers with significant value (Top 50 group exposure and borrowers classified as Non-Performing as per Nepal Rastra Bank Directive) are assessed for individual impairment test. The recoverable value of loan is estimated on the basis of realizable value of collateral and the conduct of the borrower/past experience of the Company. Assets that are individually assessed and for which no impairment exists are grouped with financial assets with similar credit risk characteristics and collectively assessed for impairment. The credit risk statistics for each group of the loan and advances are determined by management prudently being based on the past experience. For the purpose of collective assessment of impairment Company has categorized assets in to five broad categories as follows:

1	Term Loan
2	Auto Loan
3	Home Loan
4	Personal Loan
5	Short Term Loan

Since this provision is mandatory for application the impairment under NFRS and impairment under NRB norms has been disclosed for comparison.



Amount in NPR

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Individual impairment of loans and advances	15,884,369	26,104,936
Collective impairment of loans and advances	114,933,781	81,005,019
<b>Total impairment allowance under NRB norms</b>	<b>130,818,150</b>	<b>107,109,955</b>
<b>Total impairment allowance under NFRS</b>	<b>26,863,801</b>	<b>31,058,966</b>

### 5.16. Dividend Payable

Amount in NPR

Fiscal Year	31 Ashadh 2081	31 Ashadh 2080
FY2066/67	17,548	17,548
FY2067/68	49,411	49,411
FY2068/69	84,410	84,410
FY2069/70	1,496	1,496
FY 2070/71	89,955	89,955
<b>Total</b>	<b>242,820</b>	<b>242,820</b>

Amount in NPR

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Not collected for more than 5 years	242,820	242,820
Not collected up to 5 years		
<b>Total</b>	<b>242,820</b>	<b>242,820</b>

### 5.17 Weighted Average Interest Spread

Particulars	Rate %
Average Rate of return on Interest Earning Assets i.e., Loan and Advances (including staff loans), investments in Fixed Deposits and Shares	14.65%
Average Cost of fund on Deposits, Borrowings, Debenture, Refinance and Inter Company borrowing	10.14%
<b>Average Net Spread (Overall)</b>	<b>4.51%</b>

### 5.18 Summary of Concentration Exposure as on 31 Ashadh 2081

Particulars	Loans, Advances & Bills Purchased	Deposits	Contingent Liabilities
Total amount as on 15/07/2024 (as per NRB) (NPR)	5,605,078,510	7,373,425,075	82,872,006
Highest exposure to a single unit(group) (NPR)	203,427,200	291,323,970	7,00,000
<b>Percentage of exposure to single unit/total</b>	<b>3.59%</b>	<b>3.95%</b>	<b>0.84%</b>

### 5.19 Earnings per Share

The Company measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 Earnings per Share.

Particulars	Units	Year ended	Year ended
		31 Ashadh 2081	31 Ashadh 2080
Profit attributable to equity shareholders (a)	NPR	61,659,323	75,014,783
Weighted average of number of equity shares used in computing basic earnings per share (b)		9,816,832	9,816,832
Basic and diluted earnings per equity share of NPR100 each (a/b)	NPR	6.28	7.64

As there are no potential ordinary shares that would dilute current earning of equity holders, basic EPS and diluted EPS are equal for the period presented.

### 5.20 Non-Banking Assets

The likely recovery of Non-Banking Assets amounting to NPR 701,250 is remote; therefore, the NBA has been fully impaired since the First Time Adoption date of NFRS i.e., 15 July, 2017.

Party wise list of Non-Banking Assets as on 15 July 2024 is as under:

In NPR

Name of Borrowers	Date of assuming Non-Banking Assets	As at 15 July 2024	As at 16 July 2023
Kamal Khawas	13th July 2003	701,250	701,250
Shambhu Thapa	19th June 2008	-	300,000
Hungry Hunter & Cottage	23rd May 2023	5,160,000	5,160,000
Krishna Prasad Bhurtel	23rd May 2023	4,888,600	4,888,600
Anita Gyawali	16th July 2023	1,821,000	1,821,000
Purushottam Bhattarai	5th September 2023	2,733,000	-
<b>Total</b>		<b>15,303,850</b>	<b>12,870,850</b>



## 5.21 Details of Shareholders holding more than 0.5% of total paid up share capital

S.N.	Name of Shareholders	No. of Share Hold	Percent	Amount
<b>Promoter Shareholders</b>				
1	Sashi Raj Pandey	984,566	10.03	98,456,600
2	Dinesh Raj Joshi	791,513	8.06	79,151,300
3	Rabendra Raj Pandey	518,642	5.28	51,864,200
4	Chandra Lekha Pandey	465,923	4.75	46,592,300
5	Samson Jung Bahadur Rana	405,168	4.13	40,516,800
6	Saurav Pant	307,169	3.13	30,716,900
7	Govind Ballabh Bhatt	172,793	1.76	17,279,300
8	Nirmal Nath Pandey	166,001	1.69	16,600,100
9	Meeta Shah Rana	157,214	1.60	15,721,400
10	Rajesh Kumar Agrawal	118,987	1.21	11,898,700
11	Samaksha Nath Pant	111,130	1.13	11,113,000
12	Sujan Pant	107,594	1.10	10,759,400
13	Bimal Senchury	104,390	1.06	10,439,000
14	Dharma Raj Shrestha	99,355	1.01	9,935,500
15	Ambika Shah	96,960	0.99	9,696,000
16	Rana Bahadur Shah	96,807	0.99	9,680,700
17	Nawa Durga Trading Concern	89,288	0.91	8,928,800
18	Jyoti Kumari Sarawagi	77,242	0.79	7,724,200
19	Bishnu Prasad Upadhaya	64,960	0.66	6,496,000
20	Adarsha Raj Pandey	53,360	0.54	5,336,000
21	Sanjay Man Baisyat	51,443	0.52	5,144,300
<b>Public Shareholders</b>				
22	Cit- Citizen Unit Scheme	138,165	1.41	13,816,500
23	Trishakti Jung Bahadur Rana	111,712	1.14	11,171,200
24	Sabina Malla Shah	82,147	0.84	8,214,700
25	Prudential Capital Management Company Pvt. Ltd	60,283	0.61	6,028,300
26	Life Insurance Corporation (Nepal) Limited	51,200	0.52	5,120,000

## 5.22 Proposed Distributions (Dividends and Bonus Shares)

The Board of directors in its meeting dated December 3, 2024 has passed a resolution recommending for distribution of bonus shares (stock dividend) at 1.8659% (approximate) and cash dividend at 0.0982% (approximate for tax purpose) of paid -up capital as at 1.9641% (approximate).

Amount in NPR

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Cash Dividend	964,042.11	49,575,002
Bonus Shares	18,316,800.00	-
<b>Total</b>	<b>19,280,842.11</b>	<b>49,575,002</b>

### 5.23 Principal Indicators

Particulars	Indicators	Restated as per NFRS reporting				
		2076/2077	2077/2078	2078/2079	2079/2080	2080/2081
1. Percent of Net Profit/Gross Income	%	15.30	17.15	11.53	7.54	6.52
2. Earnings Per Share	Rs.	13.50	12.86	9.48	7.64	6.28
3. Market Value per Share (as on Ashadh end)	Rs.	159.00	489.00	299.00	375.00	490.00
4. Price Earnings Ratio	Times	11.78	38.03	31.53	49.07	78.01
5. Dividend (Bonus share and Cash) on share capital	%	10.53	11.00	7.60	5.05	1.9641
6. Cash Dividend on Share Capital	%	3.16	3.30	5.20	5.05	0.0982
7. Interest Income/Loans & Advances	%	15.48	14.40	14.15	17.31	16.50
8. Staff Expenses (excluding staff bonus)/Total Operating Expenses	%	62.59	62.72	58.00	58.43	58.34
9. Interest Expenses/Total Deposit and Borrowings	%	8.97	7.19	8.69	11.11	10.03
10. Exchange Gain/Total Income	%	-	-	-	-	-
11. Staff (Statutory) Bonus/ Total Staff Expenses (excluding bonus)	%	24.39	23.46	19.80	15.80	13.17
12. Net Profit/Loans & Advances	%	2.37	2.47	1.63	1.30	1.07
13. Total Credit/Deposit	%	89.77	73.91	84.67	82.09	74.64
14. Total Operating Expenses/Total Assets	%	1.76	1.57	1.35	1.48	1.39
<b>15. Adequacy of Capital Fund on Risk Weightage Assets</b>						
a. Core Capital	%	18.69	23.62	19.07	19.58	18.38
b. Supplementary Capital	%	0.77	1.23	1.14	1.17	1.15
c. Total Capital Fund	%	19.46	24.85	20.21	20.75	19.53
16. Liquidity (CRR)	%	0.28	0.44	0.45	0.37	0.41
17. Net Non-Performing Credit/Total Credit (as per NRB provision)	%	0.67	0.89	0.60	1.05	2.86
18. Base Rate (For the month of Ashadh)	%	11.08	9.02	11.96	12.94	10.99
19. Weighted Average Interest Rate Spread	%	4.81	4.93	4.71	4.59	4.51
20. Book Net worth	Rs.	11,576	12,792	13,346	13,582	13,435
21. Total Shares	No.	8,290,350	8,901,349	9,586,750	9,816,832	9,816,832
22. Total Employees	No.	83	80	79	80	83
23. Book Value Per Share	Rs.	140	144	139	138	137
24. ATM/CDM/CRM Terminals	No.	0	0	0	0	0
25. POS Terminals	No.	0	0	0	0	0
26. Branches	No.	13	13	13	13	13

### 5.24. Disclosure of Actuarial Valuation for Leave and Gratuity

Particulars	15-Jul-24			16-Jul-23		
	Leave	Gratuity	Total	Leave	Gratuity	Total
<b>Expenses Recognized In Income Statement</b>						
Current service cost	972,564	1,904,554	2,877,118	669,639	2,538,370	3,208,009
Interest cost	836,087	3,867,536	4,703,623	742,055	3,391,350	4,133,405
Past Service Cost						
Expected Return on Plan Assets		(3,580,640)	(3,580,640)		(2,165,703)	(2,165,703)
Actuarial (Gain)/ Loss	(954,241)	(10,132,148)	(11,086,389)	642,155	784,170	1,426,325
<b>Change in Present Value Obligations</b>						
PV of Obligation at beginning of the year	8,671,432	38,675,361	47,346,793	6,874,321	31,693,022	46,625,979



Particulars	15-Jul-24			16-Jul-23		
	Leave	Gratuity	Total	Leave	Gratuity	Total
Interest cost	836,087	3,867,536	4,703,623	742,055	3,391,350	5,003,940
Current Service Cost	972,564	1,904,554	2,877,118	669,639	2,538,370	2,914,487
Benefit paid	(553,746)	(967,034)	(1,520,780)	(256,738)	(155,322)	(17,797,812)
Actuarial (Gain)/ Loss	(954,241)	(11,254,134)	(12,208,375)	642,155	1,207,941	1,820,749
<b>Liability at the end of the year</b>	<b>8,972,096</b>	<b>32,226,283</b>	<b>41,198,379</b>	<b>8,671,432</b>	<b>38,675,361</b>	<b>38,567,343</b>
<b>Change in Fair Value of Plan Assets</b>						
FV of Plan Asset at Beginning of the Year		34,127,204	34,127,204	-	19,688,213	19,688,213
Adjustment to Opening Fair value of Plan Asset		179,229				
Interest Income			-			-
Expected Return on Plan Assets	-	3,580,640	3,580,640	-	2,165,703	2,165,703
Contribution by Employer	-	3,966,967	3,966,967	-	12,004,839	12,004,839
Benefit paid	-	(967,034)	(967,034)	-	(155,322)	(155,322)
Actuarial Gain/ (Loss) on Plan Assets	-	(1,121,986)	(1,121,986)	-	423,771	423,771
<b>Fair Value of Plan Asset at End of the Year</b>	<b>-</b>	<b>39,765,020</b>	<b>39,765,020</b>	<b>-</b>	<b>34,127,204</b>	<b>34,127,204</b>
<b>Amount Recognized in SOFP</b>						
Present Value of Obligations at Year End	8,972,096	32,226,283	41,198,379	6,874,321	38,675,361	45,549,682
Fair Value of Plan Assets at Year End	-	39,765,020	39,765,020	-	34,127,204	34,127,204
Unfunded Status	(8,972,096)	7,538,737	(1,433,359)	(6,874,321)	(4,548,157)	(11,422,478)
Unrecognised Actuarial (Gain)/Loss at Year End			-			
Unrecognised Past Service Cost						
<b>Net Asset/(Liability) Recognised in SOFP</b>	<b>(8,972,096)</b>	<b>7,538,737</b>	<b>(1,433,359)</b>	<b>(6,874,321)</b>	<b>(4,548,157)</b>	<b>(11,422,478)</b>

### Actuarial assumption

Actuarial valuation of defined benefit plan obligation is done on the basis of the following assumption.

Particulars	31 Ashadh 2081	31 Ashadh 2080
Discount Rate	10%	10%
Salary Escalation Rate	7%	7%
Expected Return on Assets		
Mortality Rate	NALMT2009	NALMT2009
Withdrawal Rate 20-58		
20-34	5%	5%
35-58	5%	5%

**Sanshar Sharma**  
Head – Accounts/Finance Dept.

**Lilamani Neupane**  
Chief Executive Officer

**Sashi Raj Pandey**  
Chairperson

**FCA. Shashi Satyal**  
Partner  
PKF TR Upadhy & Co.  
Chartered Accountants

**Ram Krishna Sharma Wagle**  
Director

**Mahesh Psd. Adhikari**  
Director

**Umesh Bhagat Pradhananga**  
Director

**Dinesh Raj Joshi**  
Director

**Mamata Adhikari**  
Director

**Adarsha Raj Pandey**  
Director



## Comparison of Unaudited and Audited Financial Statements

Amount in NPR '000

Statement of Financial Position	As per unaudited Financial Statement	As per Audited Financial Statement	Variance		Reasons for Variance
			In amount	In %	
<b>Assets</b>					
Cash and cash equivalent	455,742	565,651	109,909	24.12%	Reclassification of Treasury bills
Due from Nepal Rastra Bank	358,667	358,667	-	0.00%	
Placement with Bank and Financial Institutions	-	-	-		
Derivative financial instruments.	-	-	-		
Other trading assets	-	-	-		
Loan and advances to B/FIs	212,025	212,025	-	0.00%	
Loans and advances to customers	5,410,445	5,393,054	(17,392)	-0.32%	
Investment securities	2,426,481	2,316,572	(109,909)	-4.53%	Reclassification of Treasury bills
Current tax assets	1,144	3,376	2,232	195.07%	Tax Impact
Investment in subsidiaries	-	-	-		
Investment in associates	-	-	-		
Investment property	14,603	14,603	-	0.00%	
Property and equipment	137,857	152,691	14,835	10.76%	NFRS 16 adjustment on ROU
Goodwill and Intangible assets	2,695	2,695	0		
Deferred tax assets	-	-	-		
Other assets	20,056	22,362	2,306	11.50%	NFRS 9 deferred employee Expenditure
<b>Total Assets</b>	<b>9,039,715</b>	<b>9,041,696</b>	<b>1,981</b>		
Due to Bank and Financial Institutions	44,916	44,916	-	0.00%	
Due to Nepal Rastra Bank	186,875	186,875	-	0.00%	
Derivative financial instruments	-	-	-		
Deposits from customers	7,373,425	7,373,425	(0)	0.00%	
Borrowing	-	-	-		
Current Tax Liabilities	-	-	-		
Provisions	-	-	-		
Deferred tax liabilities	12,225	14,082	1,857	15.19%	Audit Adjustment
Other liabilities	80,851	78,877	(1,974)	-2.44%	
Debt securities issued	-	-	-		
Subordinated Liabilities	-	-	-		
<b>Total Liabilities</b>	<b>7,698,292</b>	<b>7,698,175</b>	<b>(117)</b>		
<b>Equity</b>					
Share capital	981,683	981,683	-	0.00%	
Share premium	-	-	-		
Retained earnings	23,826	23,712	(114)	-0.48%	NFRS adjustments
Reserves	335,913	338,126	2,212	0.66%	
Total Equity Attributable To Equity Holders	1,341,423	1,343,521	2,098		
<b>Total Liabilities And Equity</b>	<b>9,039,715</b>	<b>9,041,696</b>	<b>1,981</b>		



Amount in NPR '000

Statement of Profit or Loss	As per unaudited Financial Statement	As per Audited Financial Statement	Variance		Reasons for Variance
			In amount	In %	
Interest income	951,247	946,201	(5,046)	-0.53%	Audit Adjustment
Interest expense	738,873	743,961	5,088	0.69%	
<b>Net interest income</b>	<b>212,373</b>	<b>202,239</b>	<b>(10,134)</b>	<b>-4.77%</b>	
Fee and commission income	27,706	29,387	1,681	6.07%	Reclassification
Fee and commission expense	74	54	(19)	-26.35%	Reclassification
<b>Net fee and commission income</b>	<b>27,632</b>	<b>29,333</b>	<b>1,700</b>	<b>6.15%</b>	
Other operating income	6,800	4,918	(1,882)	-27.68%	Reclassification
<b>Total operating income</b>	<b>246,806</b>	<b>236,490</b>	<b>(10,316)</b>	<b>-4.18%</b>	
Impairment charge/(reversal) for loans and other losses	22,491	23,408	917	4.08%	
<b>Net operating income</b>	<b>224,314</b>	<b>213,082</b>	<b>(11,232)</b>	<b>-5.01%</b>	
Personnel expenses	74,822	73,487	(1,335)	-1.78%	Actuarial & Staff Loan prepaid adjustments
Depreciation	7,003	15,401	8,399	119.93%	NFRS 16 adjustment on ROU
Other operating expenses	47,000	37,066	(9,934)	-21.14%	NFRS 16 adjustment on ROU
<b>Operating profit</b>	<b>95,489</b>	<b>87,127</b>	<b>(8,363)</b>	<b>-8.76%</b>	
Non operating income/expense	-	-	-	0.00%	
<b>Profit before tax</b>	<b>95,489</b>	<b>87,127</b>	<b>(8,363)</b>	<b>-8.76%</b>	
Income tax	28,647	25,467	(3,179)	-11.10%	Audit adjustment
<b>Profit /(loss) for the period</b>	<b>66,843</b>	<b>61,659</b>	<b>(5,183)</b>	<b>-7.75%</b>	



## नेपाल राष्ट्र बैकबाट जारी एकीकृत निर्देशन २०८० को निर्देशन नं. २० (८) संग सम्बन्धित विवरण

ग्राहकवर्गलाई पर्ने असुविधा तथा सर्व-साधारणको गुनासो सुनुवाई गर्न "सूचना तथा गुनासो सुनुवाई डेस्क" स्थापना गरी गुनासो सुनुवाई गर्दै आइएको छ । गुनासोकोलागी विभिन्न माध्यमको व्यवस्था गरिएको छ । शाखामा रहेका सुभाष पेटिका, वेबसाइट, इमेल, फेसबुक पेज तथा मोवाइलमा सोभै फोन गरेर गुनासो सुन्ने व्यवस्था रहेको छ । साथै, प्राप्त गुनासोहरूको सुनुवाईकालागी आन्तरिक सन्तर्पण परिचालन गरी छिटो भन्दा छिटो गुनासोको समाधान गर्दै आइएको छ ।

वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीको विवरण वित्तीय संस्थाको वेब साइट तथा शाखा कार्यालयहरूमा राखिएको छ ।

### गुनासो सुन्ने अधिकारी

नाम : श्री दुर्गा लम्साल  
पद : वरिष्ठ प्रबन्धक (अनुपालना अधिकारी)  
फोन : ०१-४५४४९२६  
मोवाइल : ९८५७०९६६५२

आ.व २०८०/८१ मा प्राप्त गुनासो तथा सुनुवाईको अवस्था

आ.व. २०८०/८१ मा ग्राहकवर्गबाट कुनै पनि लिखित गुनासो प्राप्त नभएको तथा मौखिक गुनासाहरूलाई सुनुवाई तथा सम्बोधन गरिसकिएको छ ।

## नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा २० (४) बमोजिम अनुपालना सम्बन्धी सारांश

यस वित्तीय संस्थाद्वारा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम वित्तीय संस्थाको स्थापना, धितोपत्रको कारोवार, सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था, पुँजी, पुँजीकोष र तरल सम्पत्ति, बैकिङ्ग तथा वित्तीय कारोवार, कर्जा प्रवाह तथा असूलीका साथै लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन लगायतका अन्य व्यवस्थाहरूको पालना गरिएको छ । सोही क्रममा कम्पनी ऐन २०६३, धितोपत्र सम्बन्धी ऐन २०६३, सूचनाको हक सम्बन्धी ऐन २०६४, श्रम ऐन २०७४, बैक तथा वित्तीय संस्थाहरूको ऋण असूली सम्बन्धी ऐन २०५८, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ लगायत वित्तीय क्षेत्रले पालना गर्नु पर्ने प्रचलित नेपाल कानून, नियम, निर्देशिका बमोजिमका व्यवस्थाहरूको समेत यस वित्तीय संस्थाले पालना गरिरहेको छ ।

यसका अतिरिक्त नेपाल राष्ट्र बैकबाट जारी एकीकृत निर्देशन २०८० को व्यवस्था तथा सो मा भएको संशोधनको परिपत्रहरूको पालना गर्दै इजाजतपत्र जारी गर्दा तोकेका शर्तहरू, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. लगायत अन्य नियामक निकायले जारी गरेको नियमन व्यवस्था समेत पालना गरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक तथा बाह्य लेखापरीक्षकले लेखापरीक्षणको क्रममा औल्याएका कैफियतहरूको सम्बन्धमा सो कैफियतहरू सुधार गरिएको र नेपाल राष्ट्र बैकबाट गरिएका निरीक्षणका क्रममा प्राप्त निर्देशनहरूको कार्यान्वयन भइसकेको तथा कतिपय निर्देशनहरू पालनाको क्रममा रहकोले वित्तीय संस्थाको अनुपालनाको अवस्थामा समग्रमा सन्तोषप्रद रहेको छ ।



नेपाल राष्ट्र बैंक  
वित्तीय संस्था सुपरिवेक्षण विभाग

पत्रसंख्या: वि.सं.सु.वि./गैरस्थलगत/श्री इन्भेष्टमेन्ट/०८१/८२  
च.नं. : १७७



केन्द्रीय कार्यालय  
बालुवाटार, काठमाडौं  
फोन नं.: ९७७ ०१  
४४१०१५८  
Site: www.nrb.org.np  
Email: nrdbdsd@nrb.org.np

मिति: २०८१/०९/०२

श्री श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड,  
डिल्लीबजार, काठमाण्डौं ।

**विषय: लाभांश घोषणा/वितरण तथा वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।**

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा अन्य प्रतिवेदनहरूका आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेयरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित एवं कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार संस्थाले आ.व. २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी रु.९८,१६,८३,२००/-को १.८६५९ (Approx) प्रतिशतले हुन आउने रकम रु.१,८३,१६,८००/- बराबरको बोनस शेयर तथा सोही चुक्ता पुँजीको ०.०९८२ (Approx) प्रतिशतले हुन आउने रकम रु.९,६४,०४२/११ बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनको लागि) अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना हुने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्र वितरण गर्न स्वीकृति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।

- कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितता गर्नुहुन ।
- संस्थाको अन्तरिक नीति नियमको पालनामा सजग रहनु हुन ।
- यस बैंकबाट जारी एकीकृत निर्देशन नं १९/०८० बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन ।
- कर्जा प्रवाह र व्यवस्थापन, ग्राहक पहिचान (KYC), संस्थागत सुशासन, अनुपालना, सूचना प्रविधि, सञ्चालन जोखिम लगायतका विषयमा आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नुहुन ।

भवदीय,

(अमृत बहादुर बुढाथोकी)  
उप निर्देशक

**बोधार्थ :**

- श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
- श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई-३ ।



# श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. Shree Investment and Finance Co. Ltd.

(नेपाल राष्ट्र बैकबाट नं. वर्गको इजाजतपत्र प्राप्त संस्था)

Dill Bazar, P.O. Box: 10717, Kathmandu, Nepal, Tel: 4522038, 4526146, 4515344, 4517558, Fax: 977-1-4521779, Email: info@shreefinance.com.np

पत्र संख्या:- २०८१/८२/४६४

श्री नेपाल राष्ट्र बैंक  
वित्तीय संस्था सुपरिवेक्षण विभाग  
बालुवाटार, काठमाडौं



मिति: २०८१/०९/१२

## विषय:- वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।


महोदय,

उपर्युक्त सम्बन्धमा तहाँ विभागको पत्र संख्या वि.सं.सु.वि./गैरस्थलगत/श्री इन्भेष्टमेन्ट/०८१/८२ च.नं. १७७ मिति २०८१/०९/०२ पत्रबाट यस कम्पनीलाई आ.व. २०८०/८१ को वार्षिक साधारण सभा सम्पन्न गर्न स्वीकृति प्रदान गर्ने सन्दर्भमा कम्पनीको प्रस्तावित बोनस तथा नगद लाभांश (कर प्रयोजनकालागी) स्वीकृतिको व्यहोरा जानकारीमा लिन प्राप्त निर्देशन बारे मिति २०८१ पौष ५ गते शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठक नं ३५१ बाट देहाय अनुसार गर्ने गराउने निर्णय भई ३०औं वार्षिक प्रतिवेदनमा समेत उक्त निर्देशन प्रकाशन गरिने व्यहोरा अनुरोध गर्दछु ।

१. निर्देशन बमोजिम कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितताका लागी व्यवस्था मिलाइने व्यहोरा अनुरोध गर्दछु ।
२. वित्तीय संस्था सदैव आफ्नो आन्तरिक नीति, नियमहरूको पालनामा कटिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछु ।
३. एकिकृत निर्देशन नं. १९/०८० बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्कारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्न कम्पनी कटिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछु ।
४. निर्देशन बमोजिम कर्जा प्रवाह र व्यवस्थापन, ग्राहक पहिचान, संस्थागत सु:शासन, अनुपालना, सूचना प्रविधि, सञ्चालन जोखिम लगायतका विषयमा औल्याइएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था मिलाइने व्यहोरा अनुरोध गर्दछु ।

### बोधार्थ

१. नेपाल राष्ट्र बैंक  
बैंक तथा वित्तीय संस्था नियमन विभाग  
बालुवाटार, काठमाडौं

भवदीय  
  
(लिलामणि श्रीपाने)  
प्रमुख कार्यकारी अधिकृत



## श्री इन्वेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.

### केन्द्रीय कार्यालय, डिल्लीबजार काठमाडौं प्रवन्ध पत्र संशोधनको ३ महले वितरण

साविकको व्यवस्था	हालको व्यवस्था	संशोधन गर्नु पर्ने कारण
<p><b>दफा ५ खण्ड (ख):</b> वित्तीय संस्थाको जारी पुँजी रु. ९८,९६,८३,२००/- (अक्षरेपी अन्तान्नवे करोड सोह्र लाख त्रियासी हजार दुई सय रूपैया मात्र) हुनेछ । सो पुँजीलाई प्रति शेयर रु १००/- दरका रु.९८,९६,८३२ (अन्तान्नवे लाख सोह्र हजार आठ सय बत्तीस) थान साधारण शेयरमा विभाजन गरिएको छ ।</p>	<p><b>दफा ५ खण्ड (ख):</b> वित्तीय संस्थाको जारी पुँजी रु. १००,००,००,०००/- (अक्षरेपी एक अर्व मात्र) हुनेछ । सो पुँजीलाई प्रति शेयर रु १००/- दरका १००,००,००० (एक करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ ।</p>	<p>बोनश शेयर वितरण पश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले</p>
<p><b>दफा ५ खण्ड (ग):</b> वित्तीय संस्थाको चुक्ता पुँजी रु. ९८,९६,८३,२००/- (अक्षरेपी अन्तान्नवे करोड सोह्र लाख त्रियासी हजार दुई सय मात्र) हुनेछ ।</p>	<p><b>दफा ५ खण्ड (ग):</b> वित्तीय संस्थाको चुक्ता पुँजी रु. १००,००,००,०००/- (अक्षरेपी एक अर्व मात्र) हुनेछ ।</p>	<p>बोनश शेयर वितरण पश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले</p>











## उच्च व्यवस्थापन तह



खिम बहादुर कार्की  
नायव प्रमुख कार्यकारी अधिकृत



लिलामणि न्यौपाने  
प्रमुख कार्यकारी अधिकृत



अनिल जोशी  
नायव प्रमुख कार्यकारी अधिकृत

## व्यवस्थापन तह (विभागीय प्रमुख)



दुर्गा लम्साल  
प्रमुख, अनुपालन तथा संस्थागत सुशासन



विजया श्रेष्ठ  
प्रमुख, निक्षेप तथा श्रोत परिचालन



संसार शर्मा  
प्रमुख, लेखा तथा वित्त



बाबुराम थापा  
प्रमुख, कर्जा तथा लगानी



श्याम जोशी  
प्रमुख, जनशक्ति व्यवस्थापन



राजिव वन श्रेष्ठ  
प्रमुख, सूचना तथा प्रविधी

## शाखा प्रमुखहरू



हरि बहादुर श्रेष्ठ  
बिराटनगर



विकाश श्रेष्ठ  
सिद्धार्थनगर



राजिव श्रीवास्तव  
तौलिहवा



सुरज बहादुर कुँवर  
रजहर



अरुण चन्द्र लम्साल  
ओदारी



प्रकाश न्यौपाने  
डण्डा



सन्तोष बर्मा  
हर्कपुर



अभरन कुमार यादव  
रुकुम-पश्चिम



कुमार हमाल  
श्रीनगर(सल्यान)



रिमेश तुलाधर  
बुढानिलकण्ठ



सुभेश श्रेष्ठ  
इमाडोल



मनोज बोहरा  
चाबहिल

# समृद्ध नेपाल, सुखी नेपाली



## सबै नेपालीको बचत खाता

श्री समृद्धि बचत खाता

## साना तथा मझौला उद्योग कर्जा

हाम्रा विशेषता :

- ✗ सरल र छिटो कर्जा प्रक्रिया
- ✗ तीन कार्यदिन भित्र
- ✗ न्यूनतम कर्जा रकम
- ✗ सरलिकृत कागजात



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि.  
Shree Investment and Finance Co. Ltd.

नेपाल राष्ट्र बैंकबाट ग वर्यको इजाजत पत्र प्राप्त संस्था

डिल्लीबजार, गुरुजुको चौर, पोष्ट बक्स नं. १०७१७ काठमाण्डौं  
फोन: ४५२२०३८, ४५२६१४६, ४५१५३४४, फ्याक्स: ९७७-१-४५२१७७९  
E-mail: info@shreefinance.com.np

## शाखा कार्यालयहरू

बिराटनगर, मोरङ	- ०२१-५१३०९२	हर्कपुर, मैडाकोट	- ०७८-४०३१०३
भैरहवा, सिद्धार्थनगर	- ०७१-५२६५०७	श्रीनगर, सल्यान	- ०८८-४००१५५
तौलिहवा, कपिलबस्तु	- ०७६-५६११७	सोलावाङ्ग, रुकुम(पश्चिम)	- ०८८-४२००३८
रजहर, देवचुली	- ०७८-४४५३७२	बुढानिलकण्ठ-८, हात्तीगौडा	- ०१-४३७९१३८
डण्डा, कावासोती	- ०७८-४१८००२	इमाडोल, महालक्ष्मी-४,	- ०१-५२०११४७
ओदारी, बाणगंगा	- ०७६-४१००३६	चाबहिल, काठमाण्डौं-७	- ०१-४५८७२२५